

(प्रादेशिक लेखापरीक्षण प्रदेश नं.५, कर्णाली र सुदूरपश्चिम लेखापरीक्षण महानिर्देशनालय)

पत्र संख्या : २०७७/७८

च.नं :

मिति: २०७७/३२४

श्री नगर प्रमुख ज्यू,
नेपालगञ्ज उपमहानगरपालिका,
बाँके ।

विषय: लेखापरीक्षण प्रतिवेदन

कैफियत सहितको राय

हामीले नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण र त्यससंग सम्बन्धित अन्य विवरण तथा लेखा टिप्पणीहरूको लेखापरीक्षण गरेका छौं ।

हाम्रो रायमा, यस प्रतिवेदनको कैफियत सहितको राय व्यक्त गर्ने आधार खण्डमा उल्लेख भएका विषयले पार्ने असर बाहेक, पेश भएको २०७६ आषाढ ३१ मा समाप्त भएको आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण र त्यससंग सम्बन्धित अन्य विवरणले स्थानीय तहसंग सम्बन्धित प्रचलित कानून बमोजिम सारभूत रूपमा सही तथा यथार्थ अवस्था चित्रण गर्दछ ।

कैफियत सहितको राय व्यक्त गर्ने आधार

१. पालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा प्रयोग गरी वित्तीय विवरण तयार गरेको छैन ।
२. लेखापरीक्षणबाट बेरुजू रु.१३ करोड ७९ लाख ८९ हजार देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने रु. १३ लाख ३७ हजार नियमित गर्नुपर्ने रु.६ करोड ३५ लाख ९८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु. ३ करोड १९ लाख ८० हजार र पेशकी बाँकी रु.४ करोड १० लाख ७४ हजार रहेको छ ।
३. लेखापरीक्षणमा देखिएका व्यहोराहरूका सम्बन्धमा मिति २०७६/११/०५ मा जारी गरिएको प्रारम्भिक प्रतिवेदन उपर प्राप्त प्रतिक्रिया सहित विभिन्न २५ दफाको रु ९ लाख २७ हजार असुल फछ्यौट भई प्रमाण कागजात पेश हुन आएकोले उक्त दफा प्रारम्भिक प्रतिवेदनबाट हटाइएको छ । अन्य दफा बेरुजू फछ्यौट नभई कायम व्यहोराको अन्तिम प्रतिवेदन पाना ५४ (चौवन्न) यसैसाथ संलग्न छ ।
४. आम्दानी तथा खर्चको सेस्ता नगदमा आधारित लेखा प्रणाली अवलम्बन गरेकोले पालिकाको पेशकी बाहेक सम्पत्ति तथा दायित्व यकिन हुने कुनै जानकारी खुलाएको छैन ।

हाम्रो लेखापरीक्षण कार्य नेपालको संविधान, लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसंग सम्बन्धित अन्य प्रचलित कानून बमोजिम गरिएको छ । वित्तीय विवरण तयार गर्ने स्थानीय तहसंग हामी स्वतन्त्र छौं । त्यसका लागि स्वीकृत आचार संहिता अनुसार हामीले काम गरेका छौं । लेखापरीक्षणको क्रममा प्राप्त गरेका लेखापरीक्षण प्रमाणहरू हाम्रो राय व्यक्त गर्ने आधारका लागि पर्याप्त र उपयुक्त छन् भन्ने कुरामा कार्यालय विश्वस्त छ ।

वित्तीय विवरण उपर व्यवस्थापन र लेखाउत्तरदायी अधिकारीको जिम्मेवारी

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र स्थानिय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानून बमोजिम सही र यथार्थ हुने गरी वित्तीय विवरण तयार गर्ने तथा जालसाजी वा अन्य गलतिका कारण वित्तीय विवरण सारभूत रूपमा गलत आँकडा रहित स्वरूपमा बन्ने गरी आवश्यक आन्तरिक नियन्त्रण प्रणाली

लागु गर्ने जिम्मेवारी पालिका व्यवस्थापनमा रहेको छ । नगरकार्यपालिका, नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृत उपमहानगरपालिकाको वित्तीय प्रतिवेदन प्रक्रियाको अनुगमनका लागि जिम्मेवार रहेका छन् ।

वित्तीय विवरणको लेखापरीक्षण उपर लेखापरीक्षकको जिम्मेवारी

वित्तीय प्रतिवेदन समग्रमा जालसाजी वा अन्य गलति समेतका कारण सारभूत रुपमा गलत आँकडा रहित रहेको होस् भनि उचित आश्वस्तता प्राप्त गरी राय सहितको लेखापरीक्षण प्रतिवेदन जारी गर्नु लेखापरीक्षणको उद्देश्य हो । लेखापरीक्षणमा उचित आश्वस्तताले सामान्यस्तरको आश्वस्ततासम्म प्रदान गरेको हुन्छ, तर लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसंग सम्बन्धित अन्य प्रचलित कानून बमोजिम लेखापरीक्षण सम्पादन भएकै अवस्थामा पनि सबै प्रकारका जालसाजीजन्य वा अन्य गलति पत्ता लगाउन सक्ने निश्चितता भने हुदैन । वित्तीय विवरणका उपयोगकर्ताले सामान्य तया गर्ने आर्थिक निर्णयमा नै फरक पार्न सक्ने अवस्था देखिएका एउटै वा समग्रतामा हुने विषेश वा जालसाजीजन्य वा अन्य गलतिलाई सारभूत रुपमा गलत आँकडा मानिएको छ ।

.....
(चन्द्रकान्त भण्डारी)
नायवमहालेखापरीक्षक

नेपालगञ्ज उपमहानगरपालिका, बाँके
लेखापरीक्षण प्रतिवेदन
२०७५।७६

परिचय : स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारीणी र न्यायीक अभ्यासलाई संस्थागत गरी स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रभित्र स्रोत साधन सङ्कलन र परिचालन गरी विकास निर्माण लगायतको काम गर्न जनताको सहभागितामा आधारिता दिगो विकासको लाभ समतामूलक तरिकाले उपभोग गर्ने कार्यको लागि यस गाँउपालिकाको स्थापना भएको हो । नेपाल सरकार एवं स्थानीय तहमै उपलब्ध हुने स्रोत साधनको अधिकतम उपयोग गरी योजनावद्ध सहभागितामूलक कार्यक्रमको माध्यमबाट स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी सामाजिक आर्थिक तथा भौतिक क्रियाकलापहरु सञ्चालन गर्नु स्थानीय तहको मुख्य उद्देश्य रहेको छ । ५ नं. प्रदेशमा अवस्थित यो उपमहानगरपालिका अन्तर्गत वडा २३, ८५.९४ वर्ग कि.मी.क्षेत्रफल र १३९५१ जनसंख्या रहेको छ ।

स्थानीय सञ्चितकोष : आर्थिक वर्ष २०७५।७६ स्थानीय सञ्चित कोष आय-व्यय हिसाबको संक्षिप्त अवस्था निम्न बमोजिम रहेको छ :

सि.नं.	आयतर्फ		सि.नं.	व्ययतर्फ		
	विवरण	रकम रु		जम्मा रकम रु	विवरण	रकम रु
१	गत वर्षको जिम्मेवारी	०।००	२६५,३७२,६५३।२४	१	चालु खर्च	७०८,६७०,९०४।०९
	क) नगद	०।००	०।००	२	पूँजीगत खर्च	६००,६९२,९४३।७५
	ख) बैंक	२६४,३४९,३९४।९५	०।००	३	शहरी विकास आयोजना (RUDP/IUDP)	९९५,८४२,७९६।४५
	ग) आयोजना तर्फको बैंक मौज्जात	१,०२३,३३८।२९	०।००	४	वित्तीय व्यवस्था भुक्तानी	०।००
२	राजस्व (आन्तरिक आय)	०।००	४९९,२४५,०५१।४२		क) ऋण भुक्तानी	५,९५९,८७०।०५
	क) आन्तरिक राजस्व	१६९,४८०,८६५।३५	०।००		ख) ब्याज भुक्तानी	१२,७९३,५८४।८६
	ख) राजस्व बाँडफाँड	२५७,७६४,९८६।०७	०।००		ग) अन्य भुक्तानी	०।००
	ग) अन्य आय	०।००	०।००	५	लगानी	०।००
३	वित्तीय हस्तान्तरण	०।००	०।००		ऋण लगानी	०।००
	क) वित्तीय समानीकरण अनुदान	२९४,७००,०००।००	७९९,४८५,०००।००		शेयर लगानी	०।००
	ख) सशर्त अनुदान	३९९,८९७,०००।००	०।००		अन्य लगानी (RUPP/Other)	२९,६८४,३४६।९०
	ग) समपूरक अनुदान	५४,९६८,०००।००	०।००	६	धरौटी फिर्ता	७,३०९,६६३।००
	घ) विशेष अनुदान	५०,०००,०००।००	०।००	७	फिर्ता रकम रु	०।००
४	प्रदेश सरकारबाट प्राप्त अनुदान	०।००	०।००		संघिय सञ्चित कोषमा फिर्ता	११९,८५२,८९०।४९
	क) वित्तीय समानीकरण अनुदान	६,९४७,०००।००	२०,२४७,०००।००		प्रदेश सञ्चित कोषमा फिर्ता	४,४९२,५५६।००
	ख) सशर्त अनुदान	१३,३००,०००।००	०।००	८	कोष तर्फको खर्च	३९,४४४,४७४।००

	ग) समपूरक अनुदान	०१००	०१००	९	मौज्दात	०१००	५०९,८७१,४८९,११८
	घ) विशेष अनुदान	०१००	०१००		क) नगद मौज्दात	०१००	०१००
५	अन्तर स्थानीय तहबाट प्राप्त	०१००	०१००	ख) बैंक मौज्दात (कार्यालय तर्फ)	२७४,५४३,७७६,१२७	०१००	
६	वित्तीय व्यवस्था प्राप्ति	०१००	७५,०२५,९०५,१००	ग) बैंक मौज्दात (RUDP/IUDP तर्फ)	१२२,४६२,७४४,१८४	०१००	
	क) ऋण प्राप्ति	७५,०२५,९०५,१००	०१००	घ) बैंक मौज्दात (कोष तर्फ)	९,०५६,५४४,४४४	०१००	
	ख) साँवा प्राप्ति	०१००	०१००	ङ) बैंक मौज्दात (अन्य बैंक तर्फ)	४,९२५,०५४,१०७	०१००	
	ग) ब्याज प्राप्ति	०१००	०१००	च) बैंक मौज्दात (धरौटी तर्फ)	९८,८८३,३६९,१५६	०१००	
	घ) अन्य प्राप्ति	०१००	०१००				
७	विभिन्न कोषतर्फको आय	३८,२७३,७८२,१००	३८,२७३,७८२,१००				
८	जनसहभागिता (नगद)	०१००	०१००				
९	विषयगत निकायबाट प्राप्त रकम	०१००	०१००				
१०	धरौटी आय	७९,६१९,२७४,१०९	७९,६१९,२७४,१०९				
११	लगानीको साँवा फिर्ता	०१००	०१००				
१२	अन्य बैंक आम्दानी	१५,५९०,३४३,५१९	१५,५९०,३४३,५१९				
१३	अन्य कार्यक्रम तर्फको आय (अनुसूची १)	१८८,३९४,२२६,१५९	१८८,३९४,२२६,१५९				
१४	शहरी विकास आयोजना (RUDP/IUDP) (अनुसूची २)	१,११७,२८२,१२३,१००	१,११७,२८२,१२३,१००				
	जम्मा रु.	३,०१०,४५५,३५८,७७७	३,०१०,४५५,३५८,७७७	जम्मा रु.	३,०१०,४५५,३५८,७७७	३,०१०,४५५,३५८,७७७	

नोट:- एकिकृत आय व्यय विवरणसँग सम्बन्धित अनुसूचिहरु यसैसाथ संलग्न छन् ।

- अनुसूची १ - अन्य कार्यक्रम तर्फ
अनुसूची २ - शहरी विकास आयोजना (RUDP/IUDP)
अनुसूची ३ - वास्तविक आम्दानीको विवरण
अनुसूची ४ - बैंक हिसाव मिलान विवरण
अनुसूची ५ - आ.ब. २०७५/०७६ को वडागत खर्च विवरण (सुत्र अनुसार)
अनुसूची ६ - आ.ब. २०७५।७६ को श्रोतगत प्राप्ति विवरण
अनुसूची ७ - Statement of Other Banks for the Financial Year २०७५-७६

दफा नं.	लेखापरीक्षणबाट देखिएका व्यहोराहरु	बेरुजू रकम रु.																																												
	वित्तीय लेखापरीक्षणबाट देखिएका व्यहोरा देहाय बमोजिम छन् :																																													
1.	लेखापरीक्षणको क्रममा असुली : विभिन्न करकट्टी नगरेको रु.२१९६३०।०० लेखापरीक्षण बाट औल्याएपछि दाखिला गरेको प्रमाण पेश भएको छ ।																																													
2.	<p>आ.ब. २०७५।७६ को श्रोतगत प्राप्ति विवरण : नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५।७६ मा रु २,३७,२३,७४,०९६।५८ मध्ये रु ४,२७,६७,०२३।५९ कोष तथा लेखा नियन्त्रक कार्यालयको बिद्युतिय भुक्तानी पद्धति (E-Payment) मार्फत गरिएको देखिन्छ भने चालु खर्च खातामा रु.६६,०००.०० र पुँजिगत खातामा रु.६७,०००.०० सोझै प्राप्त गरि गरिबसँग विधेधर कार्यक्रममा खर्च गरेको देखिन्छ । यसरी संञ्चित कोषमा रकम प्राप्त नभई सोझै खर्च खातामा आम्दानी बाध्न नहुने कानुनी प्राबधानको पालनामा कार्यालयले ध्यान दिनुपर्ने देखिन्छ ।</p> <table border="1"> <thead> <tr> <th>श्रोत</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>वित्तियसमानीकरण (संघ)</td> <td>२९४,७००,०००।००</td> </tr> <tr> <td>शसर्तअनुदान (संघ)</td> <td>३९९,८९७,०००।००</td> </tr> <tr> <td>राजश्वर्बाँडफाँड(संघ)</td> <td>१२३,५०९,८३५।३९</td> </tr> <tr> <td>स्थानियपुर्वाधार साझेदारी कार्यक्रम</td> <td>३०,५४९,०००।००</td> </tr> <tr> <td>विपेशअनुदान</td> <td>५०,०००,०००।००</td> </tr> <tr> <td>समपुरकअनुदान</td> <td>५४,९६८,०००।००</td> </tr> <tr> <td>स्थानियतह क्षमता विकास कार्यक्रम</td> <td>३०५,०००।००</td> </tr> <tr> <td>गरिवसँग विधेधर कार्यक्रम</td> <td>३९४,०००।००</td> </tr> <tr> <td>प्रधानमन्त्रीरोजगार कार्यक्रम</td> <td>१,६९४,६९०।३७</td> </tr> <tr> <td>तराईमधेश समृद्ध कार्यक्रम</td> <td>८,६३९,७३३।९४</td> </tr> <tr> <td>हातिपाइलेकार्यन्त्रम</td> <td>१,५९७,०००।००</td> </tr> <tr> <td>सामाजिकसुरक्षा</td> <td>१३९,३२०,०००।००</td> </tr> <tr> <td>शसर्तअनुदान (पदेश)</td> <td>१३,३००,०००।००</td> </tr> <tr> <td>वित्तियसमानीकरण (पदेश)</td> <td>६,९४७,०००।००</td> </tr> <tr> <td>राजश्वर्बाँडफाँड (पदेश)</td> <td>६,५९७,६७८।९६</td> </tr> <tr> <td>मालपोतकार्यालय बाके</td> <td>१२७,६६२,६७२।६०</td> </tr> <tr> <td>बसपार्क (TDF)</td> <td>७५,०२५,९०५।००</td> </tr> <tr> <td>TDF- Loan (IDUP)</td> <td>४०,९८९,६५४।००</td> </tr> <tr> <td>सिएफएलजि (UNICEF- शहरी बाल शिक्षा)</td> <td>२,९९६,४६०।००</td> </tr> <tr> <td>GIZ कायन्त्रम</td> <td>६७५,९००।००</td> </tr> <tr> <td>ए.डी.बी (ADB)</td> <td>१,०००,९३३,३६८।००</td> </tr> </tbody> </table>	श्रोत	रकम	वित्तियसमानीकरण (संघ)	२९४,७००,०००।००	शसर्तअनुदान (संघ)	३९९,८९७,०००।००	राजश्वर्बाँडफाँड(संघ)	१२३,५०९,८३५।३९	स्थानियपुर्वाधार साझेदारी कार्यक्रम	३०,५४९,०००।००	विपेशअनुदान	५०,०००,०००।००	समपुरकअनुदान	५४,९६८,०००।००	स्थानियतह क्षमता विकास कार्यक्रम	३०५,०००।००	गरिवसँग विधेधर कार्यक्रम	३९४,०००।००	प्रधानमन्त्रीरोजगार कार्यक्रम	१,६९४,६९०।३७	तराईमधेश समृद्ध कार्यक्रम	८,६३९,७३३।९४	हातिपाइलेकार्यन्त्रम	१,५९७,०००।००	सामाजिकसुरक्षा	१३९,३२०,०००।००	शसर्तअनुदान (पदेश)	१३,३००,०००।००	वित्तियसमानीकरण (पदेश)	६,९४७,०००।००	राजश्वर्बाँडफाँड (पदेश)	६,५९७,६७८।९६	मालपोतकार्यालय बाके	१२७,६६२,६७२।६०	बसपार्क (TDF)	७५,०२५,९०५।००	TDF- Loan (IDUP)	४०,९८९,६५४।००	सिएफएलजि (UNICEF- शहरी बाल शिक्षा)	२,९९६,४६०।००	GIZ कायन्त्रम	६७५,९००।००	ए.डी.बी (ADB)	१,०००,९३३,३६८।००	
श्रोत	रकम																																													
वित्तियसमानीकरण (संघ)	२९४,७००,०००।००																																													
शसर्तअनुदान (संघ)	३९९,८९७,०००।००																																													
राजश्वर्बाँडफाँड(संघ)	१२३,५०९,८३५।३९																																													
स्थानियपुर्वाधार साझेदारी कार्यक्रम	३०,५४९,०००।००																																													
विपेशअनुदान	५०,०००,०००।००																																													
समपुरकअनुदान	५४,९६८,०००।००																																													
स्थानियतह क्षमता विकास कार्यक्रम	३०५,०००।००																																													
गरिवसँग विधेधर कार्यक्रम	३९४,०००।००																																													
प्रधानमन्त्रीरोजगार कार्यक्रम	१,६९४,६९०।३७																																													
तराईमधेश समृद्ध कार्यक्रम	८,६३९,७३३।९४																																													
हातिपाइलेकार्यन्त्रम	१,५९७,०००।००																																													
सामाजिकसुरक्षा	१३९,३२०,०००।००																																													
शसर्तअनुदान (पदेश)	१३,३००,०००।००																																													
वित्तियसमानीकरण (पदेश)	६,९४७,०००।००																																													
राजश्वर्बाँडफाँड (पदेश)	६,५९७,६७८।९६																																													
मालपोतकार्यालय बाके	१२७,६६२,६७२।६०																																													
बसपार्क (TDF)	७५,०२५,९०५।००																																													
TDF- Loan (IDUP)	४०,९८९,६५४।००																																													
सिएफएलजि (UNICEF- शहरी बाल शिक्षा)	२,९९६,४६०।००																																													
GIZ कायन्त्रम	६७५,९००।००																																													
ए.डी.बी (ADB)	१,०००,९३३,३६८।००																																													

	कुलजम्मा रकम रु.	२,३७२,३७४,०९६।५८	
3.	गत आर्थिक वर्षको बैंक मौज्दात : गत आर्थिक वर्ष २०७४।०७५ को संञ्चितकोष आयव्यय विवरणमा आयोजना तर्फको बैंक मौज्दात, आय प्राप्ति तथा खर्चहरू समावेश गरेको नदेखिएकोले यस आर्थिक वर्ष २०७५।०७६ का लागि गत वर्षको जिम्मेवारीमा आयोजना तर्फको बैंक मौज्दात रु. १०२३३३८।२९ समावेश गरिएको छ ।		
4.	दोहोरो आम्दानी तथा खर्च दाबी :		
4.1.	कार्यालयले लेखाङ्कन गर्दा नगदमा आधारित लेखाङ्कन प्रणाली अपनाएकाले पेशिक तथा सापटीलाई खर्च दावि गरिएको साथै पेशिक तथा सापटी फिर्ता हुँदा आम्दानी दावि गरिदै आएकाले एउटै रकममा दोहोरो आम्दानी तथा खर्च दावि गरेको देखिन आई नगरपालिकाको यस आ.व. को कुल आम्दानी रु.२,६६,७२,०५,३६१.४९ मा रु.८,००,७३,५२६.०४ दोहोरो आम्दानी देखिन गई कुल आम्दानी रु.३,०१,२६,५१,५४०.७७ देखिएको साथै कुल खर्च रु.२३०६३६११५९.०६ हुनुपर्नेमा उक्त रकम दोहोरो पर्न गई कुल खर्च रु.२,३८,६४,३४,६८५.१ कायम भएको देखिन्छ ।		
5.	प्रोदभावी लेखा : नगरपालिकाको लेखा दोहोरो श्रेस्ता प्रणालीको सिद्धान्तमा आधारित प्रोदभावी लेखा राख्नु पर्नेमा सो अनुसार लेखा नराखेकाले वित्तिय विवरणले वास्तविक सम्पत्ति र दायित्वको स्थिति देखाउदैन भने शीर्षकगत खर्चको स्थिति समेत मूल्यांकन गर्न सकिने स्थिति देखिएन । अतः प्रोदभावी लेखाप्रणाली अबलम्बन गर्नेतर्फ ध्यान दिनुपर्दछ ।		
6.	योजना बनाई कार्यान्वयन : स्थानिय सरकार संचालन ऐन, २०७४ को दफा २४ बमोजिम नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रको विषयमा स्थानियस्तरको विकासका लागि आवधिक, वार्षिक, रणनीतिगत विषय, क्षेत्रगत मध्यकालिन तथा दीर्घकालीन विकास योजना बनाई लागु गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाले विषय क्षेत्रगत, मध्यकालीन तथा दीर्घकालीन विकास योजना बनाएको देखिएन । अतः योजना बनाई कार्यान्वयन गर्नुपर्दछ ।		
7.	वक्यौता रकम असुली : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ वित्तिय अधिकार क्षेत्र अन्तर्गत विभिन्न कर तथा शुल्क लगाउने र वक्यौता रकम समेत असुली गर्ने व्यवस्था छ । नगरपालिकाले गत विगत वर्ष देखिको वक्यौता असुली विवरण नराखेकोले वक्यौता हिसाव राखि अद्यावधिक गर्नु पर्दछ ।		
	नियमितता तर्फको लेखापरिक्षणबाट देखिएको व्यहोरा देहाय बमोजिम छन् :		
8.	स्थानीय तथ्यांक र अभिलेख : स्थानीय तह संचालन ऐन, २०७४ को दफा ११ बमोजिम नगरपालिकाले आफ्नो क्षेत्र भित्रको आधारभुत तथ्यांक संकलन, अभिलेख र सोको व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाले स्थानीय तथ्यांक सम्वन्धी नीति, कानून र सोको मापदण्ड बनाएको छैन । स्थानीय तहका हरेक प्राथमिकिकरणका क्रियाकलाप संचालनमा तथ्यांकले महत्वपूर्ण भुमिका खेल्ने हुँदा सोको संकलन र अभिलेख राख्ने कार्यमा भुमिका अगाडि वढाउन आवश्यक छ । तथ्यांक वेगर प्राथमिकतामा राखिएका योजना, बजेट, प्रक्रिया र कार्यावन्धनले उचित सार्थकता नपाउने हुँदा यस तर्फ नगरपालिकाले अभिलेख व्यवस्थापन गर्न जरुरी छ ।		
9.	न्यायिक समितिको वार्षिक विवरण : स्थानिय सरकार संचालन ऐन, २०७४ को दफा ५३(२) बमोजिम नगरपालिकाको न्यायिक समितिले गरेको कामको वार्षिक विवरण अध्यक्ष वा प्रमुख मार्फत सम्वन्धित सभामा पेश गर्नुपर्ने व्यवस्था छ । सो समितिले गरेको कामको वार्षिक विवरण अध्यक्ष वा प्रमुख मार्फत सम्वन्धित सभामा पेश गरेको छैन । अतः नगरसभामा पेश गर्नुपर्दछ ।		
10.	चौमासिक प्रगति : स्थानिय सरकार संचालन ऐन, २०७४ को दफा ७६(३) बमोजिम प्रमुख प्रशासकिय अधिकृतले नगरपालिकाको कोषबाट खर्च भएको रकमको चौमासिक प्रगति त्यस्तो अवधि समाप्त भएको पन्ध्र दिन भित्र कार्यपालिकाको बैठकमा पेश गर्नु पर्नेमा पेश गरेको देखिएन ।		

11.	<p>स्रोत नक्सांकन : स्थानीय सरकार सञ्चालन ऐन, २०७४को दफा ११ बमोजिम प्रत्येक नगरपालिकाले आफ्नो क्षेत्रभित्रको शैक्षिक, भौगोलिक अवस्था, प्राकृतिक श्रोत अर्न्तगत खानी, जंगल तथा अन्य श्रोत, पूर्वाधार अर्न्तगत सडक, पुल, खानेपानी लगायतको अभिलेख तथा श्रोत नक्सांकन वा नगरपालिकाको प्रोफाइल तयार गर्नुपर्नेमा सो तयार गरेको पाईएन ।</p>	
12.	<p>वार्षिक खरीद योजना : सार्वजनिक खरिद ऐन, २०८३ को दफा ६ मा सार्वजनिक निकायले तोकिएको सीमा भन्दा बढि रकमको खरीद गर्दा तोकिए बमोजिम खरिदको गुरुयोजना र वार्षिक खरीद योजना तयार गर्नु पर्दछ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७(३) मा कार्यालयमा एक खरिद ईकाई गठन गर्नुपर्ने, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८ मा वार्षिक १० लाख रुपैया भन्दा बढि रुपैयाको खरिद गर्नुपर्ने भएमा वार्षिक खरिद योजना तयार गर्नुपर्ने व्यवस्था रहेकोमा कार्यालयले उपर्युक्त ऐन तथा नियम बमोजिम वार्षिक खरिद योजना तयार गरेको नदेखिएकोले वर्षभरी कुन कुन सामान कति आवश्यक पर्ने हो ? कति खरीद गर्नुपर्नेछ ? कहिले कहिले खरीद गर्ने ? खरीद प्रकृत्यामा कुन विधि प्रयोग गर्ने ? सो विधिमा कार्यालय मौन रहेकोले आवश्यकता बमोजिम खरीद गर्दै जाने गर्दा सार्वजनिक खरीद ऐन र नियमावली विपरित कतिपय खरिद कार्य गरेकोले नियमानुसार खरिद व्यवस्थापन गरिनु पर्दछ ।</p>	
13.	<p>चौमासिक खर्च : कार्यालयले वार्षिक कार्यक्रम चौमासिक अनुसार तयार गरी सोही बमोजिम कार्यान्वयन गर्नुपर्ने चौमासिक अनुसार भारत सहित वार्षिक कार्यक्रम तयार गर्नुपर्नेमा नगरसभाले निर्णय गरेको कार्यक्रमलाई मात्र आधार लिई कार्यान्वयन गरेको देखिन्छ । पहिलो र दोस्रो चौमासिकमा न्यून खर्च भई तेस्रो चौमासिकको अन्तिम महिनामा बढि खर्च रकम अभिलेख भएको देखिन्छ । तसर्थ प्रत्येक चौमासिक अनुसार प्रगति पुग्ने गरी कार्यक्रम स्विकृत गराई कार्ययोजना बनाई खर्च गरेमा कार्यालयको कार्यबोझ र नियमिततामा समेत सघाउ पुग्ने हुदा चौमासिक अनुसार कार्यक्रम र कार्ययोजना बनाई सोहि बमोजिम कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।</p>	
14.	<p>जिन्सी व्यवस्थापन : कार्यालयको जिन्सी व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन देहायका कार्य गर्नु पर्ने देखिन्छ ।</p> <ul style="list-style-type: none"> ■ कार्यालयमा रहेका खप्ने जिन्सी सामान हरुमा स्पष्ट देखिने गरी जिन्स संकेत नम्बर उल्लेख गर्नुपर्ने, ■ खर्च भएर जाने सामानहरुको खर्च देखाउने परिपाटि विना मागफाराम, बुझिलिएको समेत एकिन नभई कार्यालयको काममा खर्च भएको भनि विना आधार खर्च देखाउने गरिएकोले सुधार गर्नुपर्ने, ■ वार्षिक रुपमा अनुमान गरिएका सामानहरु आवधिक रुपमा खरिद गरी त्यसको उचित रुपमा खर्च गर्ने परिपाटी मिलाउने, ■ खरिद गरिएका सामानको मूल्य स्पेशिफिकेशन लगायतका सामानसंग सम्बन्धित विवरणहरु जिन्सी खाता प्रष्टरुपमा खोलेर राख्ने, ■ सवारी साधनको मर्मत हेरचाह प्रयोजनको लागि मर्मत किताब खडा गरी मर्मत गर्ने व्यवस्था मिलाउने, 	
15.	<p>कार्यक्रम तथा योजनाको भेरियसन तथा म्यादथप : सार्वजनिक खरीद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ मा व्यवस्था भएबमोजिम खरिद सम्झौता गर्दाको वखत पूर्वानुमान गर्न नसकिएको परिस्थिति सो सम्झौता कार्यान्वयनको क्रममा सिर्जना भई ऐनको दफा ५४ बमोजिम सार्वजनिक निकायले भेरियसन आदेश जारी गर्नुपर्ने भएमा यस नियमावली बमोजिमको प्रकृत्या पुरा गरी जारी गर्नुपर्नेछ र म्यादथप सम्बन्धि निर्माण व्यवसायि, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताले सम्झौता बमोजिमको काम समय मै सम्पन्न गर्न भर मग्दुर प्रयास गरेको थियो वा थिएन, कावु बाहिरको परिस्थितिको कारणवाट काममा ढिलाई भएको हो वा होईन जस्ता कारणहरु मनासिव भएमा मात्र नियमानुसार म्याद थप गर्न सक्ने व्यवस्था भएकोमा कार्यालयवाट भेरियसन र म्यादथप गर्दा स्पष्ट आधार तय गरी सो कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।</p>	

16.	<p>प्राविधिक विल : योजनाको प्राविधिक विलहरुमा लागत अनुमान र वास्तविक कामको मूल्यांकनमा बराबर परिमाण र रकम उल्लेख भएको देखिन्छ । यसरी काम गर्ने क्रममा लागत अनुमान भन्दा वास्तविक काममा केहि न केहि मात्रामा कम अथवा बढि हुने नै गर्दछ, तसर्थ लागत अनुमान बराबर नै मूल्यांकन भएको देखिएकोले वास्तविक काम कति भएको हो भन्ने सम्बन्धमा आश्वस्त हुन सक्ने अवस्था देखिएन । प्राविधिकले पेश गर्ने कार्यसम्पन्न प्रतिवेदनमा कार्यसम्पन्न गर्नुपर्ने मिति र कार्यसम्पन्न भएको मिति उल्लेख गरेको पाईएन । यसले गर्दा कुन काम कहिले सम्पन्न गर्नुपर्ने र तोकिएको अवधिमा सम्पन्न भए/नभएको विषयमा एकिन हुन नसकिएको हुदा नियमानुसार गर्नुपर्ने देखिन्छ ।</p>	
17.	<p>रकमान्तर तथा श्रोतान्तर : नेपालगञ्ज उपमहानगरपालिकाको विनियोजन ऐन, २०७४ र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून २०७४ वमोजिम नगरपालिकाको बजेटको कुनै एक बजेट उपशिर्षक अन्तर्गतको खर्च शिर्षकमा रकम नपुग भएमा सो नपुग भएको रकम कुनै एक वा एक भन्दा बढि शिर्षकमा बचत हुने रकमबाट २५ प्रतिशतमा नबढ्ने गरी नगर कार्यपालिकाले रकमान्तर गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । नगरकार्यपालिकाले भिन्न भिन्न समयमा गरी वडाका करिव १६० भन्दा बढि योजनाको रकमान्तर गरिएको छ । तसर्थ सकेसम्म रकमान्तर र शिर्षकान्तर गर्नु नपर्ने गरी शुरुमा नै बजेट विनियोजन गरी कार्यान्वयन गर्ने तर्फ ध्यान दिनुपर्ने देखिन्छ ।</p>	
18.	<p>खर्चको दर, नर्स, कार्यान्वयन र खर्च भुक्तानी : कार्यालयले विभिन्न प्रशिक्षण, तालिम लगायतका विभिन्न कार्यक्रममा खर्चको दर र नर्स स्वीकृत गरी कार्यान्वयन गरेको देखिदैन । विभिन्न तालिम, कार्यक्रमहरुमा प्रशिक्षक भत्ता, अनुगमन भत्ता, कार्यपत्र खर्च, प्रस्तावना तथा प्रतिवेदन लेखन, खाजा तथा खाना खर्च, विभिन्न स्टेशनरी उपलब्ध गराउने क्रममा कर्मचारी तथा संस्थापिच्छे नै फरक फरक पेश गरी भुक्तानी भएको देखिएको छ । तसर्थ कार्यालयले खर्चको दर, नर्स स्वीकृत गरी कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।</p>	
19.	<p>सरसफाई खर्च : यस आर्थिक वर्षमा कार्यालयबाट सडक तथा नाला सरसफाई कार्य व्यवस्थापनका लागि कार्यालयमा कार्यरत करार तथा डोरहाजिरी कर्मचारी, विभिन्न समयमा विभिन्न व्यवसायीक फर्महरुलाई ठेक्का मार्फत र सम्बन्धित वडा कार्यालयहरुबाट समेत डोरहाजिरीबाट रकम भुक्तानी भएको देखिएकोले एउटै कार्य विभिन्न प्रकृया र कार्यालयहरुबाट भुक्तानी गर्दा गर्नुपर्ने कार्य, जिम्मेवारी र भुक्तानीमा एकिन हुन नसकेकोले सडक तथा नालाको विवरण, कार्यविवरण तयार गरी एकद्वार प्रणाली मार्फत खर्च गर्नुपर्ने देखिन्छ ।</p>	
20.	<p>आयोजना व्यवस्थापन सेवा(कन्टेन्जेन्सी) खर्च सम्बन्धि व्यवस्था : प्रथम नगरसभाको निर्णय न.२४ मा स्थानीय तहबाट गरिने कार्यक्रम वा आयोजनालाई कार्यकुशलता, प्रभावकारिता तथा मितव्ययीताको सिद्धान्त अनुसार सञ्चालनमा सहयोग पुर्याउन पूँजगत लगानीको समष्टिगत रकमबाट आयोजना व्यवस्थापन सेवा (कन्टेन्जेन्सि) वापत उपमहानगरपालिकाले तीन प्रतिशत रकम छुट्याई सो सँग सम्बन्धित शिर्षकमा खर्च गर्न स्वीकृत गर्ने निर्णय भएको देखिन्छ । कार्यालयले कन्टेन्जेन्सि शिर्षकमा अनुमानित रकम कति हुन्छ ? सो को कुन कुन शिर्षकमा कति कति खर्च गर्ने सम्बन्धमा कार्यक्रम बनाएको देखिदैन । आवश्यकता वमोजिम खर्च गर्दै गएको देखिएकोले नियमको परिधिभित्र आउनको लागि आयोजना व्यवस्थापन सेवा(कन्टेन्जेन्सी) खर्च सम्बन्धि कार्यविधि तयार गरी सोही वमोजिम कार्यक्रम स्वीकृत गरेर मात्र खर्च अभिलेख गर्नुपर्ने देखिन्छ ।</p>	
21.	<p>आर्थिक सहयोग र खर्च अभिलेख : नगरकार्यपालिकाले विभिन्न मितिमा विभिन्न संघसंस्था, समूह, समितिहरुलाई विभिन्न शिर्षकमा आर्थिक सहयोग उपलब्ध गराउने गरी निर्णय भएवमोजिम रकम भुक्तानी भएको देखिन्छ । कार्यालयले खर्च अभिलेख गर्नेक्रममा नगरकार्यपालिकाको निर्णयलाई कार्यान्वयन गर्ने क्रममा सम्बन्धित शिर्षकमा खर्च भए बराबर रकमको खर्चको विल, भरपाई संलग्न गरेको नदेखिएकोले नियमानुसार खर्च प्रमाणित गर्ने, प्रमाण संलग्न गरी खर्च अभिलेख तथा सो सँग सम्बन्धित आवश्यक कार्यविधि तथा मापदण्ड स्वीकृत गरी खर्च अभिलेख गर्नुपर्ने</p>	

	देखिन्छ ।	
22.	सवारी साधन सञ्चालन सम्बन्धि कार्यविधि र कार्यान्वयन : कार्यालयमा रहेको सवारी साधनहरू (टिफर, जेसिभि, टेक्टर, सक्सन टेंकर, दमकल आदि) बाट विकास निर्माण, सरसफाई, आगलागी नियन्त्रण लगायत अन्य कार्यमा प्रयोग गरिएको साधनहरूको सञ्चालन प्रकृया, नर्स, दर, जिम्मेवारी आदिका विषयमा कार्यविधि तयार गरी सोहि वमोजिम कार्यान्वयन गरी खर्च मितव्ययिता गर्ने तर्फ ध्यानदिनुपर्ने देखिन्छ ।	
23.	आन्तरीक नियन्त्रण प्रणाली : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ वमोजिम स्थानीय तहले आफ्नो कार्यालयबाट सम्पादन गरिने कार्य मितव्ययी, प्रभावकारी, नियमितता र दक्षतापूर्ण ढंगबाट सम्पादन गर्न र वित्तिय प्रतिवेदन प्रणालीलाई विश्वसनिय बनाउन तथा प्रचलित कानून वमोजिम कार्य सम्पादन गर्न आ-आफ्नो कामको प्रकृती अनुसारको आन्तरिक नियन्त्रण प्रणाली तयार गरि कार्यान्वयनमा ल्याउनुपर्ने र उपदफा ३ वमोजिम आन्तरिक नियन्त्रण प्रणालीको अनुगमन गर्नका लागि नगरप्रमुखले व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको भएतापनि आन्तरिक नियन्त्रण प्रणाली कार्यान्वयन गरेको देखिएन । तसर्थ आन्तरिक नियन्त्रण प्रणाली लागु गरिनुपर्दछ ।	
24.	स्थानीय तहबाट संचालन गरिने कार्यक्रम तथा स्थानीय तहले विभिन्न कार्य सम्पादनको लागि गरिने प्रशासनिक कार्यहरू सम्पादन गर्ने सन्दर्भमा देहाय अनुसार गरिनु पर्ने देखिएको छ :	
24.1.	स्थानीय तहको कोषबाट विभिन्न व्यक्ती तथा संस्थाहरूलाई आर्थिक सहायता वापतको रकम वितरण गरिएको हुँदा जनताका आधारभुत आवश्यकता सम्बोधन हुने गरी प्राथमिकता प्राप्त कार्यक्रमहरूमा स्थानीय सरकार संचालन ऐन, २०७४ को मर्मअनुसार मापदण्डका आधारमा स्थानीय कोषको प्रयोग एवं परिचालन हुनुपर्ने देखिन्छ ।	
24.2.	वडा अध्यक्षले विभिन्न समझौतापत्रमा हस्ताक्षर, कर्मचारीको भ्रमण आदेश स्वीकृत, भुक्तानीको लागि तोक आदेश जस्ता अधिकारहरूको प्रयोग गरेको पाईयो । कानूनले कर्मचारी संयन्त्रमार्फत सम्पादन गर्न व्यवस्था गरेका विषयहरू पनि जनप्रतिनिधिले सम्पादन गर्ने जस्ता कार्यको अन्त्य गरि स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म अनुसार आवश्यक कानून बनाई कार्य संचालन गर्नुपर्दछ ।	
24.3.	स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २४ अनुसार वास्तविक सरोकारवाला स्थानीय वुद्धिजीवी, विज्ञहरू एवं सीमान्तकृत वर्गको सहभागिता गराई स्थानीयस्तरमा योजना तर्जुमा, बजेट विनियोजन र कार्यान्वयन गर्नुपर्दछ ।	
24.4.	विकास निर्माणका कार्यहरूमा एउटै कामलाई दोहोरो पनेबाट रोक्न नगरपालिकाबाट पहल गरिनु पर्दछ । कार्यक्रम छनौट गर्दा देखि नै दोहोरो नहुने सुनिश्चित गरी योजना छनौट, कार्यान्वयन र खर्च प्रणाली व्यवस्थित हुनुपर्ने एवं आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरणका लागि थप पहल गर्नुपर्ने देखिन्छ ।	
24.5.	स्थानीय तहबाट संचालन हुने आयोजनाहरूमा उपभोक्ता समिति गठन गर्दा वास्तविक उपभोक्ताहरूको भेला गराई समिति गठन हुने व्यवस्था मिलाउनुपर्दछ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ को उपनियम १२ वमोजिम उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न भएको योजना मर्मत संभार तथा रेखदेखको जिम्मेवारी सहित उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुपर्ने तथा उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने योजनाहरूमा संचालन, मर्मतसंभार तथा स्वामित्व हस्तान्तरणसम्बन्धी व्यवस्था समझौतामा उल्लेख गरि उपभोक्ता समितिहरूलाईअविच्छिन्न उत्तराधिकारी संस्थाको रूपमा दर्ता गर्ने व्यवस्था गर्ने तर्फ नगरपालिकाले पहल गर्नुपर्ने देखिन्छ ।	
24.6.	कानूनले तोकेको प्रक्रिया पुरा गरी उपभोक्तालाई पेशकी प्रदान गर्न नगरपालिकाले आवश्यक ध्यान दिनुपर्ने देखियो । पेशकी लिई समायमै योजना सम्पन्न नगर्ने उपभोक्ता	

	समिति तथा ठेकेदारहरूलाई प्रचलित कानून अनुसारको कारवाही गरी योजना तुरुन्त सम्पन्न गर्न लगाउने वा सम्झौता तोडी अन्य विकल्पबाट योजना सम्पन्न गर्ने तर्फ पालिकाले ध्यान दिनुपर्ने देखिन्छ ।	
24.7.	उपभोक्ता समिति मार्फत हुने गरेका स्थानीय पूर्वाधार निर्माणमा केही योजनाहरूमा हेभि इक्युपमेन्ट समेत प्रयोग गरेको पाईयो। प्रतिस्पर्धा गराई ठेक्का मार्फत गर्नुपर्ने कतिपय कामहरू समेत उपभोक्ता समितिमार्फत गराएको देखिएको हुँदा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ को उपनियम ११,१२ र १३ (क) को पूर्ण पालना हुनुपर्ने तर्फ गाउँपालिकाले ध्यान दिनुपर्ने देखिन्छ।	
24.8.	सार्वजनिक निर्माण कार्यमा कार्य प्रकृति अनुसारको प्रयोगशाला परीक्षणबाट तोकिएको गुणस्तर प्राप्त गर्ने सम्बन्धमा सम्झौतामा नै स्पष्ट उल्लेख गर्ने तथा योजनाको फरफारक गर्दा प्रयोगशाला परीक्षण प्रतिवेदन तथा स्थलगत नापजाँच एवं गुणस्तरको मापन अनिवार्य संलग्न गर्नुपर्ने व्यवस्था गर्ने।	
24.9.	लक्षित वर्गका कार्यक्रमहरू संचालन गर्दा प्रत्येक कार्यक्रमका लागि कार्यक्रम सम्बन्धी पृष्ठभूमि र उद्देश्य, आधारभूत तथ्याँक तथा उपलब्ध गराउनु पर्ने भौतिक सुविधा/ उपकरणहरू सहितको कार्य क्षेत्रगत शर्त (TOR) बनाई स्वीकृत नर्स अनुसार लागत अनुमान स्वीकृत गर्नुपर्नेमा बजेटका आधारमा संस्था तथा पालिकास्तरीय विभिन्न सञ्जालहरू गठन गरी रकम भुक्तानी दिएको र पारदर्शी रूपमा संस्था छनौट गरि कार्यक्रमहरू संचालन गरिनुपर्दछ ।	
24.10.	नगरपालिकाले विभिन्न कामको प्रयोजनको लागि सवारी भाडामा लिएको देखियो। स्वीकृत दररेटको आधारमा निश्चित समयका लागि मात्र भाडामा लिनुपर्ने तर्फ ध्यान दिनुपर्ने देखिन्छ।	
24.11.	राजस्व व्यवस्थापनको लागि तयार गरिएका स्वीकृत म.ले.प. फारामहरूको प्रयोग नगरेको, एक आ.व.मा आम्दानी गरिएको रकमको एकिकृत विवरणहरू तयार नगरिएको वडागत तथा पालिकागत राजस्वलाई थप व्यवस्थित गर्नुपर्ने तथा जिन्सी व्यवस्थापनका सम्बन्धमा पालिकाले आवश्यक पहल गर्नुपर्ने देखिन्छ। कार्यालयबाट आ.व २०७५।०७६ मा गरिएका सम्पूर्ण निर्माण कार्यहरूको Design Drawing तयार नगरी सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको Standard Bidding Document को आधारमा Bid Document तयार गर्नुपर्नेमा सोको पालना गरेको देखिएन। साथै निर्माण कार्यको लागत अनुमान तयार गर्दा विमा, ल्याव टेष्ट सम्बन्धी प्रावधानहरू समावेश नराखी सोझै सम्झौता गरेको देखियो।	
24.12.	राजस्व व्यवस्थापनको लागि तयार गरिएका स्वीकृत म.ले.प. फारामहरूको प्रयोग नगरेको एक आ.व.मा आम्दानी गरिएको रकमको एकिकृत विवरणहरू तयार गर्नुपर्ने साथै वडागत तथा पालिकागत राजस्वलाई थप व्यवस्थित गर्नुपर्ने तथा जिन्सी व्यवस्थापन गर्नुपर्ने देखिन्छ।	
	कार्यक्रम/योजना संचालनको लेखापरीक्षणबाट देखिएका व्यहोरा देहाय बमोजिम छन् :	
25.	लक्ष्य प्रगतिको स्थिति : चौमासिक प्रगती विवरण पेश गरि समिक्षा गर्नुपर्नेमा कार्यालयले सञ्चालन गरेका जिल्ला स्तरिय तथा केन्द्रिय स्तरीय आयोजनामध्ये सबै आयोजनाको उपर्युक्त नियम बमोजिम अनुसूची-२ बमोजिमको ढाँचामा प्रगती विवरण तयार नगरेकाले प्रगति समिक्षा भएको देखिएन ।	
26.	खाता संचालन : स्थानिय सरकार संचालन ऐन ,२०७४ को दफा ७३ बमोजिम सभाबाट वजेट स्वीकृत भएको ७ दिन भित्र नगर प्रमुखले प्रमुख प्रशासकिय अधिकृतलाई वजेट खर्च गर्ने अख्तियारी दिनुपर्ने उल्लेख छ । सोहि दफाको उपदफा ५ बमोजिम खर्च खाताको संचालन नगरपालीकाको प्रमुख प्रशासकिय अधिकृतले तोकेको	

	अधिकृत स्तरको कर्मचारी र लेखा प्रमुख भएको अवस्थामा प्रमुख प्रशासकिय अधिकृतले दफा ७३ (२) बमोजिम अख्तियारी दिन सक्ने व्यवस्था छ । विभिन्न वडाहरूलाई यो वर्ष दिएको बजेटबाट रु १८,९७,९१,५८४।५६ वडाले खर्च गरेको देखिन्छ । वडागत रूपमा बजेट व्यवस्था गरेको रकमबाट वडा कार्यालयले खर्च गरी भुक्तानि आदेशको माध्यमद्वारा कार्यालयले भुक्तानि गरेको देखियो ।									
27.	अनुगमन खर्च : कार्यालयले विभिन्न मितिमा विभिन्न कार्यक्रममा अनुगमन तथा मुल्यांकन वापत भ्रमण खर्च लेखेकोमा भ्रमणको अभिलेख तयार गरेको छैन । भ्रमण अभिलेख नहुँदा कुन कर्मचारी तथा पदाधिकारीले के प्रयोजनको लागि कति समय अनुगमन तथा भ्रमण गरे भनी विश्लेषण गर्न सकिएन । अनुगमन तथा भ्रमण गर्दा भ्रमणको उद्देश्य तथा प्रयोजन प्रस्ट खुलाउने गरेको छैन । दैनिक भ्रमण भत्ता वापत खर्च लेखिएकोमा कार्यक्रम भ्रमण पश्चात प्रतिवेदन तयार गरी कार्यालयमा पेश नगरिएको कारणले सम्बन्धीत कर्मचारी तथा पदाधिकारीहरूले सम्बन्धीत कार्यक्रमको प्रयोजनको लागि नै भ्रमण गरेको हो वा होइन भनी यकीन गर्न सकिएन । यसरी खर्च गर्ने परिपाटिमा नियन्त्रण हुनुपर्दछ ।									
28.	स्थानिय तहका पदाधिकारी सुविधा : नेपालको संविधानको धारा २२७ मा गाउँसभा तथा नगरसभाका सदस्यले पाउने सुविधाका सम्बन्धमा प्रदेश कानून बमोजिम हुने व्यवस्था अनुसार ५ नं. प्रदेश संसदले स्थानिय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धि ऐन, २०७५ जारी गरेको छ । उक्त ऐनमा भएको व्यवस्था अनुसार नगरपालीकाले देहायबमोजिम रु.26596000.00 सुविधा वापत भुक्तानी गरेको छ ।									
	सि.नं.	विवरण	प्रमुख/अध्यक्ष	उपप्रमुख	वडाअध्यक्ष २३ जना वडाको बैठक समेत	वडाअध्यक्ष सह सुविधा प्राप्त गर्ने कार्यपालिका सदस्य बैठक समेत	कार्यपालिका I सदस्य ५ जना वडाको बैठक समेत	सभाका सदस्य ८५ जना	जम्मा वार्षिक	
	१	मासिक सुविधा	४,८०,०००	४,२०,०००	७९५०००	९३६०००	९,००,०००	९९,८०,०००	९९,०९,२०००	
	२	सञ्चार सुविधा (मासिक दरमा)			४९४०००	५४०००	६०,०००	५,९०,०००	९०,३८,०००	
	३	बैठक भत्ता (बैठक संख्याको आधारमा)	२८,०००	२८,०००	९४,७२,०००	९९,२००	७,६८,०००	३०,६०,०००	५५,४८,०००	
	४	न्यायिक समिति (मासिक)		२९,०००			२९,०००	२९,०००	८७,०००	
	५	विध्यक समिति (मासिक)			३२,०००		९६,०००	३२,०००	८०,०००	
	६	राजस्व परामर्श समिति (मासिक)		९९,०००	२२,०००			९९,०००	४४,०००	
	७	लेखा समिति (मासिक)						४२,०००	४२,०००	
	८	मर्मत (मासिक)			९,३०,०००		२५,०००		155000	
	९	ईन्धन खर्च (मासिक)			२५ लिटर		९० लिटर	५,९०,०००	510000	
	जम्मा								26596000	0
29.	पदाधिकारी सुविधा :- प्रदेश नं. ५ प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १३ मा स्थानीय तहका पदाधिकारी तथा सदस्यले ऐनले निर्धारण गरेको सुविधा बाहेक अन्य सुविधा लिन नपाउने उल्लेख छ । पालिकाले कार्यपालिकाको निर्णयले कानुनी सल्लाहाकार र प्रेस सल्लाहाकार राखी तपसिल बमोजिमको खर्च लेखेकोमा ऐनले दिएको सुविधा भन्दा बढी हुने गरी वा फरक गरी सल्लाहाकार राखेको खर्च कानून सम्मत नदेखिएको रु..									240000.00
	भौ.नं. र मिति	विवरण	नाम	रकम						
	विभिन्न भौचर नं. र मिति	अधिवक्ता	बासुदेव ज्ञवाली	६००००।००						
		प्रेस सल्लाहाकार	शुक्राणि चौलागाई	९२०००।००						
		कानुनी सल्लाहाकार	लोक बहादुर साह	६००००।००						
	जम्मा				२४००००।००					
30.	स्वकीय सचिव : प्रदेशले तोकेको कानून बमोजिमको सुविधा प्राप्त गर्ने उल्लेख छ । यो									

	वर्ष कार्य पालिकाको २०७५/१२६ को निर्णय अनुसार नगर प्रमुखको लागि नायव सुव्वास्तर र उपप्रमुखको लागि खरिदार स्तरको स्वकीय सचिव भर्ना गर्ने निर्णय अनुसार नगर प्रमुखको स्वकीय सचिव श्री विकास गौतमलाई रु.१४९०००।०० र उपप्रमुखको स्वकीय सचिव श्री विमल चन्दलाई रु.१३३०२०।०० समेत रु.२७४०२०।०० तलब भत्तामा खर्च लेखेको छ । प्रदेशले पारित गरेको स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धि ऐनमा स्वकीय सचिव राख्ने व्यवस्था नगरेकोले कानून विपरित स्वकीय सचिवलाई भुक्तानी गरेको रु.....	274020.00																										
31.	लक्षित कार्यक्रम सञ्चालन : स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ को दफा नं १२ (७) अनुसार लक्षित समुहको मागको आधारमा लक्षित समुहको पूजा निर्माण, सेवा प्रवाहमा गुणस्तरिय सुधार, क्षमता विकासको मापन गर्न सकिने ठोस कार्यक्रम र आयोजनामा मात्र रकम र खर्च गर्न सकिने व्यवस्था छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ४६ मा जनचेतना सम्बन्धी तालिम, अभिमूखीकरण, सवलीकरण, मूल प्रवाहीकरण जस्ता कार्य गैर सरकारी संस्थाबाट गराउँदा छिटो छरितो, प्रभावकारी र मितव्ययी हुने भएमा गैर सरकारी संस्थाबाट कार्य गराउने वा सेवा प्राप्त गर्न सकिने उल्लेख छ । पालिकाले महिला, दलित, आदिवासी जनजाती, अपांग लगायत लक्षित वर्ग अन्तर्गत रहेका लाई विनियोजित गरिएको बजेटबाट प्राविधिक सीप सिकाउने क्रियाकलापहरु संचालन गर्दा सम्बन्धित क्षेत्रमा कार्य गर्ने संस्था छनौट गर्नुपर्नेमा पालिकामा पालिका स्तर र वडा स्तरमा गर्नुपर्ने कार्यक्रम संचालन गर्न सोभै सम्भौता गरेको देखिन्छ । कार्यक्रम कार्यान्वयन गर्ने संस्थाले लक्षित वर्ग छनौटको आधार पेश नगरेको, उद्यमशीलता प्रवर्द्धन गर्ने भन्दा पनि अल्पकालीन र वितरणमुखी कार्यक्रम संचालन गर्दा सीप तथा क्षमता अभिवृद्धिमा वाञ्छित सहयोग पुगेको देखिएन । पालिकाले उत्पादनमूलक, सीप तथा क्षमता अभिवृद्धि ल्याउने, स्वयं रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम छनौटका आधारमा बजेट विनियोजन गर्नु पर्दछ । नमूना भौचरको परीक्षण गर्दा पालिकाले तपसिलका कार्यक्रममा लक्षित वर्गका लागि विनियोजित बजेटबाट पालिकाको कार्यक्रम संचालन गर्नमात्र स्थापित भई अस्तित्वमा आएका संस्थालाई कार्यक्रम कार्यान्वयनको लागि सम्भौता गरेकोमा उत्पादनमूलक, सीप तथा क्षमता अभिवृद्धि गर्ने, स्वरोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्दै स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने गरी कार्यक्रम संचालन गर्न विशेष ध्यान दिनु पर्दछ ।																											
32.	उपभोक्ता समितिलाई वढी भुक्तानि : उपभोक्ता समिति मार्फत गरीने विकास निर्माणको कार्यको लागी लागत अनुमान तयार गर्दा कार्यालयले व्यहोर्ने अंश र उपभोक्ता ले व्यहोर्ने अंश छुट्याइ सोही आधारमा उपभोक्ता समिति संग सम्भौता गरेको हुन्छ । निर्माण कार्य सम्पन्न भए पश्चात वास्तविक कामको नापजांचको आधारमा प्राविधिक विल एंव कार्य सम्पन्न प्रतिवेदनको आधारमा उपभोक्ता समितिलाई भुक्तानि दिदा लागत अनुमान एंव सम्भौता वमोजिमको लागत व्यहोर्ने अंश प्रतिशतको आधारमा भुक्तानि गर्नुपर्दछ । उपभोक्ता समिति मार्फत गराएका केहि निर्माण कार्यको छनौट परीक्षण गरीएकोमा देहाय अनुसारका उपभोक्ता समिति लाई रु.१७०९६४।७८ वढी भुक्तानि गरेको देखियो । अन्य उपभोक्ता समिति मार्फत गरीएको निर्माण कार्यमा समेत लागत अनुमानको लागत व्यहोर्ने अंश अनुपातमा वढी भुक्तानि गरे नगरेको कार्यालयले हेरी वढी भुक्तानि रकम असुल गनुपर्ने रु..	170164.78																										
	<table border="1"> <thead> <tr> <th rowspan="2">भौ. नं. र मिति</th> <th rowspan="2">उपभोक्ता समिति</th> <th rowspan="2">लागत अनुमान</th> <th rowspan="2">उपभोक्ता प्रतिशत</th> <th rowspan="2">सम्पन्न रकम</th> <th colspan="2">उपभोक्तालाई</th> <th rowspan="2">वढी भुक्तानी</th> </tr> <tr> <th>भुक्तानी हुनुपर्ने</th> <th>भुक्तानी भएको</th> </tr> </thead> <tbody> <tr> <td>15/076/3/23</td> <td>गुरुद्वारा सिंहभा गुरुद्वारा स्तर उन्नती उपभोक्ता समिति</td> <td>1021953.52</td> <td>5.35</td> <td>1007392.43</td> <td>953496</td> <td>970000</td> <td>16503.47</td> </tr> <tr> <td>23/076/3/31</td> <td>दुर्गा जि हनुमान निर्माण उपभोक्ता समिति</td> <td>5923086.34</td> <td>5.01</td> <td>3993666.64</td> <td>3793583.94</td> <td>3870580.30</td> <td>76996.36</td> </tr> </tbody> </table>	भौ. नं. र मिति	उपभोक्ता समिति	लागत अनुमान	उपभोक्ता प्रतिशत	सम्पन्न रकम	उपभोक्तालाई		वढी भुक्तानी	भुक्तानी हुनुपर्ने	भुक्तानी भएको	15/076/3/23	गुरुद्वारा सिंहभा गुरुद्वारा स्तर उन्नती उपभोक्ता समिति	1021953.52	5.35	1007392.43	953496	970000	16503.47	23/076/3/31	दुर्गा जि हनुमान निर्माण उपभोक्ता समिति	5923086.34	5.01	3993666.64	3793583.94	3870580.30	76996.36	
भौ. नं. र मिति	उपभोक्ता समिति						लागत अनुमान	उपभोक्ता प्रतिशत		सम्पन्न रकम	उपभोक्तालाई		वढी भुक्तानी															
		भुक्तानी हुनुपर्ने	भुक्तानी भएको																									
15/076/3/23	गुरुद्वारा सिंहभा गुरुद्वारा स्तर उन्नती उपभोक्ता समिति	1021953.52	5.35	1007392.43	953496	970000	16503.47																					
23/076/3/31	दुर्गा जि हनुमान निर्माण उपभोक्ता समिति	5923086.34	5.01	3993666.64	3793583.94	3870580.30	76996.36																					

	24/076/3 /31	मदरसा नुरामिया स्लामिया	2514939. 95	5.50	2409633. 93	2277104. 06	2344693	67589		
	16/076/3 /26	फूलवारी मस्जिद उपभोक्ता समिति	1287215	5.80	1243153	1171050	1180125. 98	9075.95		
	hDdf							170164.7 8		
33.	मिलदेखी पशुपति मन्दिर सम्म सडक कालोपत्रे र नाला निर्माण : तराई मधेश संवृद्धि कार्यक्रम अर्न्तगत वजेट तथा कार्यक्रम भएको उक्त निर्माण कार्य गर्न मू.अ.कर सहित रु ४७,३७,११७.७३ को लागत अनुमान गरी निर्माण व्यवसायी शसि कन्सट्रक्सन संग २०७६ आषाढ ३० सम्ममा काम सम्पन्न गर्ने गरी रु ४६,८५,८१६।०४ मू.अ.कर सहितमा सम्भौता गरेको देखियो । दोश्रो रनिङ विल सम्ममा रु ३७,८४,०४४।६१ भुक्तानि गरेको देखिन्छ । संभौताको म्याद २०७६ आषाढ ३० मा समाप्त भएकोमा घर, टहरा, विजुली तार नहटेको, स्थानियले नाली वनाउन नदिएको, कारण जनाइ २०७६ असोज मसान्त सम्म म्याद थप गरेको देखियो । घर टहरा हटाउने, स्थानियको समन्वय ठेक्का सम्भौता गर्नुपूर्व नगरी ठेक्का व्यवस्थापन गरेकोले तोकिएको समयमा काम सम्पन्न नभएको देखियो । म्याद थप गरी काम सम्पन्न गर्नुपर्ने देखिन्छ ।									
34.	म्याद थप : ठे.नं. २१।०७।०७६ ढोडे गाउँ चोक देखी गौघाट जाने सडक कालोपत्रे र नाली निर्माण गर्न रु ४१,८८,२६१।८०(मू.अ.कर.वाहेक) मा निर्माण व्यवसायी राधा शर्मा कन्सट्रक्सन , वाके संग ०७।३।३० सम्ममा काम सम्पन्न गर्ने गरी सम्भौता भएको रहेछ । विद्युत पोल हटाउन नसकेको, वर्षायाम शुरु भएको, साइट क्लियरेयन्स नभएको कारण जनाइ २०७६ असोज मसान्त सम्म नगर प्रमुख स्तरीय निर्णयवाट म्याद थप गरेको छ । उक्त योजनामा दोश्रो रनिङ विल सम्ममा रु ३८,२९,४०२।०२ भुक्तानि गरेको देखिन्छ । साइट क्लियरेयन्स नहुदै ठेक्का व्यवस्था गर्ने, वर्षायाममा सम्पन्न गर्ने गरी सम्भौता गरी म्याद थप गर्दै जानु उपयुक्त देखिएन । निर्माण कार्यतालीका पेश गर्न लगाइ निर्माण सम्पन्न गर्नुपर्दछ ।									
35.	मू.अ.कर: मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को दफा छ(ग) वमोजिम ठेक्का वा करार अर्न्तगत आपूर्तिकर्तालाइ भुक्तानि गर्दा भुक्तानि गर्ने मू.अ.कर रकमको ५० प्रतिशतले हुने रकम निजको नामवाट सम्वन्धित राजस्व शिर्षकमा जम्मा गरी वाकि रहने कर वापतको रकम भुक्तानि गर्नुपर्ने उल्लेख छ । नगरपालीकाले भौ.न.१३२१ मिति ०७।३।३१ वाट सि.सि .क्यामेरा जडान (Installation and Configuration of cc Camera In all 23 Wards) कार्यको लागी एफिक्स प्रा.लि लाइ रु ६,९७,०१९। भुक्तानि गरेकोमा मू.अ.कर वापत रु ८०,१८८।०२ भुक्तानि गरेकोमा ५० प्रतिशत मू.अ.कर रु ४००,९४।०१ कट्टा गरी भुक्तानि गर्नुपर्नेमा रु ४०९४ मात्र कट्टा गरेकोले रु ३६०००। घटी मू.अ.कर कट्टा गरेको देखियो । उक्त रकम असुल गरी राजस्व दाखिला गर्नुपर्ने रु									36000.00
36.	कार्यालयमा सि.सि क्यामेरा जडान : नगरपालीका कार्यालय परीसरको इनसाइट, आउटसाइट प्रिमिससमा सि.सि.क्यामेरा जडान गर्न रु ४९८,०००। को लागत अनुमान गरी एफिक्स प्रा.लि.नेपालगंजलाई सोभै खरीद माध्यमद्वारा गराई रु.४९६,९७४ अर्थात लागत अनुमानको ०.३६ प्रतिशत घटिमा काय गराएको देखियो । नगरपालीकाले २३ वटै वडा कार्यालयमा सोहि प्रा.ली वाट सिलवन्दी दरभाउपत्र वाट लागत अनुमान रु. ९,७१,०५०। को कार्य रु.६,१६,८३०(ल.इ.भन्दा ३६।४७ प्रतिशत घटी)मा कार्य गराएको देखियो । सोहि कम्पनिलाइ भेरीएशन आदेश वा सोहि दरमा नगरपालीका भवनको भित्र, वाहिर जडान कार्य गर्न सकेको भए तथा एकै प्याकेज वनाइ कार्य गरेको भए सोभै खरीद दर भन्दा ३६.११ प्रतिशत लागत घटन गइ कार्यालय परीसरको खर्च रु.१,७९,४५७.३१ लागत घटने तर्फ विप्लेषण नगरी कार्य गराएकोले वढी लागत पर्न गएको रु									179457.31
37.	महिला कलेज निर्माण : महिला कलेज निर्माण गर्नको लागी रु.६,३४,९५,००५।३५ को लागत अनुमान भएको रहेछ । उक्त कार्य E-bidding वाट गराई कवोल अंक रु.४,८३,५७,२१३।२५ भएका निर्माण व्यवसायी राजेन्द्र निर्माण सेवा प्रा.लि संग २०७७ जेठ २६ सम्ममा काम सम्पन्न गर्ने गरी २०७६ जेठ २६ मा सम्भौता गरेको देखियो ।									

<p>38.</p>	<p>नगरवस : विशेष अनुदान सम्बन्धि कार्यविधि, २०७५ को दफा ३ मा विशेष अनुदान प्रदान गरीने क्षेत्र र आधार तोकेको देखिन्छ । तोकिएका आधारमा न्यून साक्षरता भएका क्षेत्रको शैक्षिक विकासको कार्यक्रम संचालन, बाल मृत्युदर, मातृमृत्युदर अत्याधिक भएका क्षेत्रमा आधारभुत स्वास्थ्य सेवा कार्यक्रम, दुर्गम तथा आर्थिक रूपले पिछडिएका क्षेत्रलाई लक्षित गरी संचालन गरीने खानेपानी आपूर्ति सम्बन्धी आयोजना, कार्यक्रम, अल्पसंख्यक, सिमान्तकृत वर्ग एवं दुर्गम तथा पिछडिएको क्षेत्र वा आर्थिक, सामाजिक रूपले कुनै प्रकारले विभेदमा परेको वर्ग वा समुदायको उत्थान वा विकासको लागि लक्षित गरी संचालन गर्ने प्रदेश वा स्थानिय तह विच भौतिक तथा मानविय विकासको दृष्टीले सन्तुलित कायम गर्न संचालन गरीने कार्यक्रम, खाद्यान्नको उत्पादनमा न्यूनता भएका क्षेत्रमा खाध्य सुरक्षा सुनिश्चिता गर्ने, आधुनिक प्रविधिको उपयोग गरी फोहोरमैला व्यवस्थापन गर्ने कार्यक्रमको लागि विशेष अनुदान प्रदान गरीने उल्लेख छ । नगरपालीकालाई संघिय सरकार विशेष अनुदानबाट नगरपालीकाले ४ वटा ४१ सिटे र ३ वटा ३६ सिटे वस बोलपत्र वाट खरीद गरी वसको मूल्य रु.३,४७,०३,११६।०२ र वसको सिट कभर सुरक्षा तथा सजावट, वडिहुड जस्ता कार्यमा रु.११,०८,२९९।४८ समेत रु.३,५८,११,४१५।५० नगरवस संचालन गर्न वस खरीदमा खर्च गरेको देखिन्छ । विशेष अनुदान सम्बन्धि कार्यविधिले अनुदान प्रदान गरीने क्षेत्र र आधार ताकेकोमा वस खरीद गरी नगरपालिकाले संचालन गर्नमा वजेट खर्च गरेबाट शैक्षिक, सामाजिक, स्वास्थ्य, आर्थिक रूपले पछाडी परेका समुदाय, वर्गलाई प्रतिफल प्राप्त भए नभएको लागत लाभ विश्लेषण नगरी वजेट खर्च गरेकोले विपेश अनुदान सम्बन्धि कार्यविधि विपरित खर्च गरेको रु..</p>	<p>35811415.5 0</p>
<p>39.</p>	<p>कान्तीताल विकास विस्तार : समपुरक अनुदान वजेटबाट उपमहानगरपालीकाको वडा नं. २१ र २२ मा रहेको कान्तीताल लाइ विकास गरी पर्यटकिय क्षेत्रको रूपमा विकास गर्ने उदेश्यले विभिन्न निर्माण कार्य गर्नको लागि रु ९,४८,८३,४७९,७७(मू.अ.कर समेत) को बोलपत्र स्वीकृत गरी निर्माण व्यवसायी पुष्पाञ्जलि पि.एस.जे.भि वाके संग २०७७ मंसीर २८ सम्ममा काम सम्पन्न गर्ने गरी २०७६।३।६ मा सम्भौता गरेको देखियो । तत्सम्बन्धमा देखीएका अन्य व्यहोराहरु निम्न छन् ।</p>	
<p>39.1.</p>	<p>अनुदान हिस्सा (अंश) बढी व्यहोरेको : नेपाल सरकार अर्थमन्त्रालयको च.न १८७१ मिति २०७५।१।७ को समपुरक तथा विशेष अनुदानको मार्गदर्शनको वुँदा नं. (ग) वमोजिम समपुरक अनुदानको हकमा सम्बन्धित स्थानिय तहले अनिवार्यरूपमा ६० प्रतिशत खर्च व्यहोर्ने सुनिश्चितता गरेर मात्र खरीद सम्भौता कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । वुदां नं. (घ)मा समपुरक अनुदानबाट संचालित आयोजना बहुवर्षिय खरीद प्रकृत्यामा जानुपर्ने भएमा स्थानिय संचित कोषबाट मात्र खर्च व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । कान्तीताल सुधार,विकासको लागि रु.३२०,००,००० वजेट माग गरेकोमा समपुरक अनुदानको लागि (संघिय) रु ३०७४९,०००। वजेट व्यवस्था गरेको देखिन्छ । उक्त कार्यमा प्रथम रनिड विल वापत रु. २५८,५२,२१७।०० भुक्तानी गरेको देखिन्छ । अनुदान खर्च सम्बन्धी कार्यविधि एवं अर्थमन्त्रालयको पत्रानुसार समपुरक अनुदान ६० प्रतिशत स्थानिय तहले र ४० प्रतिशत समपुरकबाट खर्च व्यहोर्ने श्रोतको आधारमा अनुदानबाट रु १०३,४०,८८६।८०(४०प्रतिशत) व्यहोर्नु पर्नेमा रु २,१९,८७,२००। व्यहोरेकोले रु १,१६,४६,३१३।२० संघिय समपुरकबाट बढी खर्च लेखेको देखियो । अर्थमन्त्रालयको पत्रको वुदा नं. छ मा समपुरक अनुदान वापत नेपाल सरकारबाट हस्तान्तरण भई आएको रकम २०७६ आषाढ मसान्त सम्म खर्च नभएमा सम्बन्धित स्थानिय तहले संघिय संचित कोषमा दाखीला गनुपर्ने व्यवस्था छ । खर्च व्यहोर्ने श्रोतको आधारमा स्थानिय तहले अनिवार्य व्यहोर्नुपर्ने लागत नव्यहोरेकोले संघिय संचित कोषमा घटि फिर्ता हुन जाने देखिएको रु...</p>	<p>11146313.0 0</p>
<p>39.2.</p>	<p>समपुरक अनुदानको रकम उपभोक्ता समितिबाट कार्य गराइ खर्च :समपुरक अनुदान सम्बन्धी कार्यविधि, २०७५ को दफा ९ मा समपुरक अनुदान वापत प्राप्त रकम उपभोक्ता समिति मार्फत संचालन हुने आयोजना कार्यक्रममा खर्च गर्न नपाइने उल्लेख छ । त्यस्तै अर्थ मन्त्रालयको समपुरक अनुदान खर्च गर्ने मार्गदर्शनको वुदा नं. (झ) मा त्यस्तो अनुदान रकम खर्च गरी गरीने योजना उपभोक्ता समिति मार्फत संचालन गर्न</p>	

	नहुने उल्लेख छ । नगरपालीकाले समपुरक अनुदानमा प्राप्त एकमुष्ठ रकम रु. ५४९,६८०००।०० लाई ४ वटा कार्यक्रममा विभाजन गरेको देखिन्छ । जसमध्ये १० वटा डिप वरीड मर्मत कार्यमा वजेट नछुट्याई योजना स्वीकृत गरे अनुसार वडा नं. २२ मा डिप वरीड गरेवापत उपभोक्ता समितिलाई रु ९३०,३८४।०० भुक्तानि गरेको देखियो । कार्यविधि एवं अर्थमन्त्रालयको मार्गदर्शन विपरीत उपभोक्ता समितिबाट कार्य गराई भुक्तानी गरेको नियमित नदेखिएको रु.	930384.00
40.	खेलकुद मैदान निर्माण : प्रदेश सरकार सशर्त अनुदानबाट खेलकुद मैदान निर्माणको लागि रु १,३३,००,००।०० वजेट व्यवस्था भएको देखिन्छ । वडा नं.१ मा खेलकुद मैदान निर्माण, तारवार,माटो पटान, लड टेनिस कोर्ट,शौचालय तथा चेन्जिड रुम निर्माणको लागी रु ९९,९२,६८३।३३ को लागत अनुमान गरी कन्टिन्जन्सी वापत रु २,७६,५७४,९५ कट्टा गरी वाकि रु ९७,९६,१०७।३८ पुर्ै नगरपालीकाले व्यहोर्ने उल्लेख छ । यो वर्ष तेश्रो तथा अन्तिम रनिड विल अनुसार रु ८५,५१,०८०।४२ खर्च गरी स्पोर्टस एकेडेमी निर्माण गरी उपभोक्ता समितिलाइ भुक्तानि गरेकोमा निम्न व्यहोरा देखियो ।	
40.1.	उपभोक्ता समितिको योगदान : सार्वजनिक खरीद नियमावली ,२०६४ को नियम ९७ मा उपभोक्ता समिति मार्फत गराइने कार्यमा लागत अनुमान गरी कार्यालयले व्यहोर्ने र उपभोक्ता समितिले व्यहोर्ने अंश छुट्टयाइ उपभोक्ता समितिसंग सम्भौता गरी कार्य गराउनु पर्दछ । खरीद नियमावलीको नियम ९७(३क१) वमोजिम साठी लाख रुपैयाभन्दा वढी लागत अनुमान भएको सार्वजनिक निर्माण कार्य गराउदा प्रत्येक कार्य इकाइमा उपभोक्ताले व्यहोर्ने अंश छुट्टयाइ लागत अनुमान गर्नुपर्नेमा एकमुष्ठ लागत अनुमान तयार गरेकोले नियमावलीको व्यवस्था विपरीत लागत अनुमान गरेको देखियो ।	
40.2.	उपभोक्ता समिति दर्ता : संस्था दर्ता ऐन , २०३४ को दफा ३ अनुसार कुनैपनि संस्था विधान सहित दर्ता नभएमा संस्थालाई कानूनि मान्यता दिन मिल्ने देखिदैन । कार्यालयले रु ९९,९२,६८३।३३लागत अनुमान भएको कार्य गराउन कानूनि मान्यता प्राप्त दर्तावाल उपभोक्ता समिति मार्फत गराउनपर्नेमा स्पोर्टस एकेडेमी निर्माण उपभोक्ता समिति दर्ता भएको देखिएन ।	
40.3.	जनसहभागीता अंश : सार्वजनिक खरीद नियमावली ,२०६४ को नियम ९७ वमोजिम उपभोक्ता समिति मार्फत गरीने निर्माण कार्यमा जनश्रमदान वा लागत साभेदारी हुनुपर्दछ । नगरसभाको आ.व २०७५।७६ को निर्णय न. ३२ वमोजिम उपमहानगरपालीकाले उपभोक्ता समितिबाट कार्यान्वयन गर्ने योजना जनसहभागीता एवं लागत सहभागीता वापत श्रमदान ५ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । यसरी नगरसभाले ५ प्रतिशत श्रमदान सहभागीता गर्ने उल्लेख गरेकोमा कार्यपालीकाको २०७६।२।१६ को निर्णयले वडा समिति समेतको सिफारीसको आधारमा जनसहभागीता नरहने निर्णय गरेको देखियो । नगरसभाले गरेको निर्णयको आधारमा यस निर्माण कार्यमा ५ प्रतिशत लागत सहभागीता श्रमदान रु.४९९,६३४।१२ हुनेमा कार्यपालीकाको निर्णयानुसार गर्ने भनि नगरप्रमुखको निर्णयानुसार कार्य गर्दा उक्त न.पा.को लागत बढन जानुको साथै नगरसभाले गरेको निर्णयलाई कार्यपालीकाले कार्यन्वयन नगरी फरक निर्णय गर्नु उपयुक्त होइन ।	
40.4.	वढी भुक्तानी : सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ वमोजिम खरिद सम्भौता अनुसार सार्वजनिक निकायले रनिड विल भुक्तानि गर्दा प्राविधिक नाप जांच गरी नापी किताव (मेजरमेन्ट बुक) मा उल्लेख भएको वास्तविक कार्य सम्पादनको आधारमा भुक्तानि गर्नुपर्दछ । खेलकुद मैदान निर्माणको प्राविधिक विल अनुसार रु ८३३,७९९।७८ को कार्य भएकोले सोहि रकम भुक्तानि गर्नुपर्ने मा ८५३०,८६९। भुक्तानि (गोश्वारा भौचरमा उल्लेख) गरेकोले रु १,९३,६७२।२२ वढी भुक्तानी भएको सम्बन्धित उपभोक्ता समिति संग असुल गरी संघिय वेरुजु खातामा दाखिला गर्नुपर्ने रु ..	193672.22
40.5.	घटी अग्रिम कर : आयकर ऐन ,२०५८ को दफा ८९(३क) वमोजिम उपभोक्ता समिति मार्फत काम गराउने गरी गरिएको पचास लाख रुपैया भन्दा वढि भुक्तानि रकममा एक दशमलव पांच प्रतिशतका दरले कर कट्टि गर्नुपर्ने उल्लेख छ । स्पोर्टस एकेडेमी निर्माण उपभोक्ता समितिलाइ प्राविधिक विल अनुसार रु ८३,३७,९९६।७८ भुक्तानि गर्दा	

	१.५ प्रतिशतका दरले रु १,२५,०५७९५ अग्रिम कर कट्टा गर्नुपर्नेमा रु.७५२३१ मात्र गरेकोले घटि कर कट्टा गरेको रु ४९,८२६१५ असुल गरी राजस्व दाखीला गर्नुपर्ने रु.	49826.95															
40.6.	कार्यसम्पन्न प्रतिवेदन : सार्वजनिक खरिद नियमावली ,२०६४ को नियम १२५ वमोजिम खरिद सम्भौता वमोजिम निर्माण कार्य सम्पन्न भएपछि कार्य सम्पन्न प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था छ । खेलकुद मैदान निर्माण को लागी स्पोर्टस एकेडेमी निर्माण उपभोक्ता समिति -१ लाइ रु ८३,३७,१९६।७८ को प्राविधिक विल पेश गरेकोमा कार्य सम्पन्न प्रतिवेदन पेश नगरेकोले पेश हुनुपर्दछ ।																
41.	विल भर्पाई : आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६ वमोजिम रीतपूर्वकको प्रमाणित विल भर्पाईको आधारमा खर्च गर्नुपर्दछ । भौ.न १३१० मिति २०७६।३।३१ वाट नेपालगञ्ज सि.सि.टि.भी जडान समितिलाइ खर्चको विल भर्पाई पेश गर्ने गरी रु ५००,०००। भुक्तानि गरेकोमा तत्सम्बन्धी विल भर्पाई पेश गरेको देखिएन । उक्त समितिलाइ रकम भुक्तानि गर्नको लागी लागत अनुमान,आदेश ,सम्भौता वेगर भुक्तानि गरेकोले असुल हुनुपर्ने रु	500000.00															
42.	बसपार्क टर्मिनल भवन निर्माण र अन्य संरचना निर्माण: उक्त निर्माण कार्य गर्नको लागि मू.अ.कर बाहेक रु.१३२२१३०५.७०० मा २०७३।०३।१७ सम्ममा काम सम्पन्न गर्ने गरि निर्माण व्यावसायी युनाइटेड विल्डर्स एण्ड इन्जिनियरिङ्ग संग सम्भौता भएको रहेछ । यो वर्ष सम्म बाह्रौं रनिंग विल सम्ममा अतिरिक्त कार्य समेत रु.११२३८७५.०।४७ भुक्तानी गरेको छ । BOQ तथा १२ औं रनिंग विल सम्मको स्थिति निम्न छनू :																
	<table border="1"> <thead> <tr> <th>BOQ वमोजिमको कार्य विवरण</th> <th>रकम</th> <th>१२ औं विल सम्मको खर्च रकम</th> </tr> </thead> <tbody> <tr> <td>सिभिल कार्य</td> <td>137133686.41</td> <td>104791823.58</td> </tr> <tr> <td>सेनेटरी कार्य</td> <td>841645.47</td> <td>177308.90</td> </tr> <tr> <td>इलेक्ट्रिकल कार्य</td> <td>11425423.22</td> <td>1257027.50</td> </tr> <tr> <td>जम्मा</td> <td>149400755.1</td> <td>106226159.98</td> </tr> </tbody> </table>	BOQ वमोजिमको कार्य विवरण	रकम	१२ औं विल सम्मको खर्च रकम	सिभिल कार्य	137133686.41	104791823.58	सेनेटरी कार्य	841645.47	177308.90	इलेक्ट्रिकल कार्य	11425423.22	1257027.50	जम्मा	149400755.1	106226159.98	
BOQ वमोजिमको कार्य विवरण	रकम	१२ औं विल सम्मको खर्च रकम															
सिभिल कार्य	137133686.41	104791823.58															
सेनेटरी कार्य	841645.47	177308.90															
इलेक्ट्रिकल कार्य	11425423.22	1257027.50															
जम्मा	149400755.1	106226159.98															
	भेरिएसन अर्डर स्वीकृत गरि अतिरिक्त कार्य गराएबापत रु.६१६१३९०।४९ (४.१२ प्रतिशत) समेत रु.११२३८७५.०।४७ खर्च गरेको छ ।																
43.	पेशकी फिर्ता: ९३४/२०७६।०३।०३ फुटाहा ताल र पालेघर निर्माण गर्न रु.१५९९७५.४।०० लागत अनुमान गरि पाले घर निर्माण उपभोक्ता समितिलाई रु.५१२०००।०० पेशकी दिएकोमा सो पेशकी आर्थिक वर्ष को अन्तसम्म पनि फछ्यौट गरेको देखिएन । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७(५) मा सार्वजनिक निकायले उपभोक्ता समितिलाई दिएको पेशकी अन्तिम किस्ता भुक्तानी गर्नु अघि फछ्यौट गर्नुपर्ने व्यवस्था छ । उक्त पेशकीबाट काम गरेको प्रमाण पेश नगरेकोले सो रकम फिर्ता प्राप्त गर्नुपर्ने रु.	512000.00															
44.	घटी अग्रिमकर : नगरस्तरीय योजना अन्तर्गत गर्ल्स स्कुल निर्माण गर्न रु.९४७०९४।४२ को लागत अनुमान भएको रहेछ । लागत अनुमान वमोजिम नगरपालिकाले रु.८१२६७०।२३ र उपभोक्ता समितिले रु.४५०३०।९४ व्यहोर्ने उल्लेख छ । उपभोक्ता समितिलाई प्रत्येक रनिंग विल बापत रु.७६५६४१.७०० भुक्तानीमा कन्टिन्जेन्सी बापत रु.८९३९३.७०० कटाई रु.६७६२४८।०० भुक्तानी गर्दा १.५ प्रतिशत अग्रिम करका दरले रु.१०१४३७।२० कट्टा गर्नुपर्नेमा रु.९६०२६।०० कट्टा गरेकोले नपुग रु.५४११।२० असुल गरि राजश्व दाखिला गर्नुपर्ने रु....	5411.20															
45.	साभेदारी विकास कार्यक्रम : शहरी गरिबीका मुलभुत कारणहरुको सम्बोधन गरी असमान शक्ति सम्बन्धमा परिवर्तन ल्याउन सिमान्तकृत र गरिबीको अन्तरनिहिन कारणहरुको विश्लेषण गरी आर्थिक आय आर्जनको माध्यमबाट गरिबी न्यूनिकरण र दिगो विकासको लागि संस्थागत गर्ने कार्यमा टेवा पुऱ्याउने उद्देश्य राखी संघीय सरकारको विशेष अनुदानबाट प्राप्त रु. १ करोड रकम नगरपालिकाले साभेदारी विकास कार्यक्रम कोष खडा गरेको देखियो । उक्त कोष संचालन गर्न नगरपालिकाले साभेदारी विकास कार्यक्रम संचालन कार्यविधि, २०७५ लागु गरेको देखिन्छ । एन.आई.सी. एसिया बैंक नेपालगंजमा उक्त कोष स्थापना गरी यो वर्ष सम्म २४७ जना लाभान्वित समुह/व्यक्तिलाई १ करोड ६३ हजार ५७ हजार ऋण लगानी गरेको र आ.व. को अन्त्यमा २४७ जनाको रु. १४७८३८३२।०० लगानी बाँकी रहेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४																

	को अधिनमा रही विशेष अनुदान सम्बन्धि कार्यविधि, २०७५ लागु गरेको छ । उक्त कार्यविधिको दफा ११ बमोजिम विशेष अनुदानबाट संचालन हुने कार्यक्रम प्रभावकारी रूपमा संचालन गरी लक्षित प्रतिफल प्राप्त हुने गरी संचालन भए नभएको सम्बन्धित प्रदेश वा स्थानीय तहले नियमित रूपमा अनुगमन गर्नुपर्ने, अनुगमन प्रतिवेदन नेपाल सरकारको सम्बन्धित विषयगत मन्त्रालय र जिल्ला समन्वय समितिमा पेश गरी कार्यविधिको अनुसूची २ बमोजिमको ढाचामा प्रगति विवरण पेश गरी स्थानीय तहले कार्यक्रम संचालन गर्दा कामको गुणस्तरको सम्बन्धमा लाभान्वित वर्ग र समुदाय तथा सार्वजनिक सुनुवाई मार्फत नागरिक समाजबाट निगरानी गर्ने प्रणालीको विकास गर्नुपर्ने उल्लेख गरेकोमा तदनुसारको अनुगमन एवं प्रगति प्रतिवेदन तथा नागरिक समाजको निगरानी प्रणालीको विकास गरेको देखिएन । विशेष अनुदानको रूपमा प्राप्त रकम गरिवि न्यूनिकरण र दिगो विकासको लागि खर्च गर्नुपर्नेमा बैकमा कोष खडा गरी रिभलिभड फण्डको रूपमा राखी ऋण प्रभाव, असूली गर्नु कार्यक्रम एवं निर्देशिका विपरित देखिएको रु...	10000000.00
46.	आय ठेक्का सम्बन्धमा:	
46.1.	उपमहानगरपालिकाको पुरानो भवन भत्काउने कार्य: उपमहानगरपालिकाको पुरानो भवन भत्काई त्यहाँबाट निस्कने काठ, ढुङ्गा, ईटा विक्रि गर्नको लागि प्राविधिक मूल्यांकनको आधारमा रु.१०००१५१।४९ मूल्य कायम गरेको देखियो । २ पटक सूचना प्रकाशन गर्दा कुनै बोलपत्र नपरेकोले पुनः न्यूनतम मूल्य रु.५०००००।०० कायम गरि २०७५।०४।१० मा २१ दिने सूचना प्रकाशन गरेको देखियो । प्रथम पटक प्रकशित सूचनामा उल्लेखित न्यूनतम मूल्यांकन घटाई रु.५०००००।०० न्यूनतम मूल्यांकन कायम गरिएको आधार देखिएन । न्यूनतम मूल्यांकन रु.५०००००।०० कायम गरी बढाबढ हुँदा नन्दराम तेवारीले रु.८०००००।०० मा सकार गरेको देखियो ।	
46.2.	विज्ञापन कर: होर्डिङ्ग बोर्ड, विद्युतीय बोर्ड, डिस्पले डि.पी. एस बोर्ड एवं व्यावसायिक दृष्टिले संचालित रिक्सा, टाँगा र टेम्पो प्रतिदिनका दरले विज्ञापन कर बापत ठेक्का लगाउने गरि सम्भौता अवधि २०७३ श्रावण १ देखि २०७६ अषाढ मसान्त सम्म रहने गरि सूचना प्रकाशन हुँदा छनौट भएका छायाँ एडभरटाइजिङ्ग विराटनगर-०६ को कबोल अंक वार्षिक रु.२७२५००।०० कायम भई धरौटी बापत रु.२७२५००।०० बुझाएको जनाई २०७३।०३।१२ को निर्णयले ठेक्का स्वीकृत गरेको देखिन्छ । आर्थिक वर्ष २०७३।७४ देखि २०७५।७६ सम्म ३ वर्षको रु.८१७५००।०० र त्यसमा लाग्ने मू.अ.कर रु.१०६२७५।०० अग्रिम कर रु.१२२६२५।०० समेत निजले हालसम्म के कति किस्ता तथा ठेक्का अंक र कर दाखिला गरि कति बाँकी छ वा छैन भनि ठेक्काको असूली दाखिलाको विवरण राजश्व शाखाले उपलब्ध गराएको छैन । तसर्थ कार्यालयले असूली दाखिलाको आर्थिक वर्ष २०७३।७४ देखि २०७५।७६ सम्मको विवरण पेश गर्नुपर्ने रु.	9360375.00
46.3.	उपमहानगरको सुर्खेत रोडमा रहेको सोलार पोलमा ग्लो साइनवोर्ड राख्ने ठेक्का : उपमहानगरले नगर क्षेत्रभित्र सोलार पोल संख्या १५० वटामा २×३ ग्लो साइज साइनवोर्ड प्रति पोल बढि २ वटा सम्म राख्न सकिने ठेक्काको लागि रु. १२००००।०० न्यूनतम ठेक्का अंक र मु.अ.कर समेत गरी ३ वर्ष ठेक्का लगाउने गरी मिति २०७४।१२।२७ मा सूचना प्रकाशन गरेको रहेछ । बोलपत्र मूल्याङ्कन समितिको मिति २०७४।१२।१८ को निर्णयले पर्न आएका ५ थान बोलपत्र मध्ये सबैभन्दा बढिवाला राइज नेपाल बाँकेको रु.४५२०००।०० (मु.अ.कर समेत) को ठेक्का स्वीकृत गर्न सिफारिस गरेको देखिन्छ । पोलहरु दुरुस्त नरहेको, मर्मत सम्भार गर्नुपर्ने लगायतका विभिन्न समस्या देखाई सकारकर्ताले टेण्डर सहजिकरण गरिदिन मिति २०७५।३।१५ मा निवेदन दिएकोमा नगरपालिकाले ५ सदस्यीय समिति गठन गरेकोमा सकारकर्ताको निवेदन उपर कुनै कारवाही गर्नु नपर्ने, थप निर्णय गर्नु नपर्ने प्रतिवेदन दिएको देखियो । कार्यालयले च.नं. ३७०४ मिति २०७५।२।१३ मा ७ दिन भित्र सम्भौता गर्नको लागि पत्र लेखेको देखियो । सकारकर्ताले सम्भौता गर्न नआएकोले कार्यपालिकाको मिति २०७६।१।२५ को निर्णयले उक्त ठेक्का रद्द गरेको देखिन्छ । उक्त ठेक्काको सम्भौता मिति २०७५।४।१ देखि लागु हुने भनि कार्यालयले च.नं. ६३ मिति २०७५।४।६ मा पत्र लेखेको देखिन्छ ।	

46.4.	जमानत जफत : रकम र सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० बमोजिम सम्झौता गर्न नआएकोले उक्त ठेक्का रद्द गरेकोले कबोल गर्दा राखेको रु. ४०००००।०० धरौटी जफत गरी स्थानीय संचित कोषमा दाखिला गर्नुपर्नेमा गरेको नदेखिएको रु....	400000.00																																								
46.5.	निर्णयको ढिलाईले आय प्राप्त हुन नसकेको : उक्त ठेक्का कार्यपालिकाको मिति २०७६।१।२५ को निर्णयले रद्द गरेको देखिन्छ । कार्यालयले २०७५ श्रावण १ देखि लागु हुने ठेक्का २०७५ असार सम्ममा जो जे निर्णय गर्नुपर्ने हो गरी चलनपूर्ज दिने, दोस्रो बढि वालालाई दिने नदिने निर्णय गर्नुपर्नेमा पौषमा आएर निर्णय गरेको देखियो । पहिलो बढिवाला राइज नेपालको पट्टा कबुलियत नगरेपछि दोश्रो बढिवाला स्मार्ट सिटी सोलुसन प्रा.लि. काठमाण्डौको मु.अ.कर वाहेक कबोल अंक रु.२९७५०००।०० को बोलपत्र पूर्णताको परिक्षणबाट समेत सफल भएकोले निजसँग कानून बमोजिम सम्झौता गरेको भए नगरपालिकालाई आ.व. २०७५।७६ मा रु.२९७५०००।०० आम्दानी हुनेमा ठेक्का पट्टामा ढिला निर्णय गरेको कारणले आय प्राप्त हुन नसकेको रु.....	2975000.00																																								
47.	परामर्श सेवा: भौ.नं.२०३९, २०७६।०३।२५ बाडिमालिका इन्जिनियरिंग कन्सल्टेन्सी प्रा.लि. बाजुराले रु.८५७९६।०० परामर्श सेवा बापत भुक्तानी गरेकोमा सम्झौतामा उल्लेख भए बमोजिम उक्त कन्सल्टेन्सीका इन्जिनियर, सब इन्जिनियरले २०७५ चैत्र १५ देखि असार मसान्तसम्म वडाहरुमा हाजिरी भई कार्य गरेको विवरण, पूर्वाधार योजनाहरुको कार्य गरिएको प्रतिवेदन पेश बेगर सोभै भुक्तानी दिनु नियमसंगत नदेखिएको रु.	85796.00																																								
48.	लक्षित वर्गको कार्यक्रम: भौ.नं.१८८७, २०७६।०३।१९ अपांगता भएकाहरुका लागि मागमा आधारित १ दिने अभिमुखीकरण कार्यक्रम र आयआर्जन तथा सहायक सामग्री वितरण कार्यक्रमको भुक्तानीमा देखिएका व्यहोरा निम्न छन् :																																									
48.1.	<p>अपांगता भएका व्यक्तिहरुलाई आयआर्जन वृद्धि गर्ने उद्देश्यले तपसिलका व्यक्तिहरुलाई नगदै रकम वितरण गरेकोमा सो रकमले सम्बन्धित व्यक्तिहरुले आयआर्जनमूलक कार्य संचालन गरेको प्रमाण पेश गर्नुपर्ने रु.</p> <table border="1" data-bbox="304 1061 1225 1272"> <thead> <tr> <th>क्र.सं.</th> <th>अनुदान लिनेको नाम</th> <th>विवरण</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>1.</td> <td>पुनम सोनी</td> <td>किराना पसल</td> <td>40000.00</td> </tr> <tr> <td>2.</td> <td>महेश कोदु</td> <td>चाट, नास्ता घुम्ती पसल</td> <td>35000.00</td> </tr> <tr> <td>3.</td> <td>जफ्फर खाँ</td> <td>घुम्तीमा खुद्रा पसल</td> <td>35000.00</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td>110000.00</td> </tr> </tbody> </table>	क्र.सं.	अनुदान लिनेको नाम	विवरण	रकम	1.	पुनम सोनी	किराना पसल	40000.00	2.	महेश कोदु	चाट, नास्ता घुम्ती पसल	35000.00	3.	जफ्फर खाँ	घुम्तीमा खुद्रा पसल	35000.00	जम्मा			110000.00	110000.00																				
क्र.सं.	अनुदान लिनेको नाम	विवरण	रकम																																							
1.	पुनम सोनी	किराना पसल	40000.00																																							
2.	महेश कोदु	चाट, नास्ता घुम्ती पसल	35000.00																																							
3.	जफ्फर खाँ	घुम्तीमा खुद्रा पसल	35000.00																																							
जम्मा			110000.00																																							
49.	<p>करकट्टी : आयकर ऐन, २०५८ मा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ । पालिकाले भौ.नं.२१९२/२०७६।०३।३१ बागेश्वरी असल शासन क्लबले सार्वजनिक सुनुवाई कार्यक्रम तपसिल बमोजिमका भुक्तानीमा कर कट्टा नगरेकोले कर कट्टी गरि दाखिला गर्नुपर्ने रु.</p> <table border="1" data-bbox="304 1429 1225 1800"> <thead> <tr> <th>क्र.सं.</th> <th>विवरण</th> <th>भुक्तानी रकम</th> <th>कर रकम</th> </tr> </thead> <tbody> <tr> <td>1.</td> <td>साउन्ड सिष्टम भाडा</td> <td>15000.00</td> <td>1500.00</td> </tr> <tr> <td>2.</td> <td>जेनेरेटर भाडा</td> <td>3000.00</td> <td>300.00</td> </tr> <tr> <td>3.</td> <td>भिडियो छायांकन</td> <td>6000.00</td> <td>600.00</td> </tr> <tr> <td>4.</td> <td>हलभाडा</td> <td>5000.00</td> <td>500.00</td> </tr> <tr> <td colspan="3">बहाल कर १० प्रतिशत</td> <td>2900.00</td> </tr> <tr> <td>5.</td> <td>सुनुवाइ तयारी हेमराज शाह</td> <td>4000.00</td> <td>600.00</td> </tr> <tr> <td>6.</td> <td>सहजीकरण नमस्कार शाह</td> <td>4000.00</td> <td>600.00</td> </tr> <tr> <td colspan="3">पारिश्रमिक कर १५ प्रतिशत</td> <td>1200.00</td> </tr> <tr> <td colspan="3">कुल जम्मा</td> <td>4100.00</td> </tr> </tbody> </table>	क्र.सं.	विवरण	भुक्तानी रकम	कर रकम	1.	साउन्ड सिष्टम भाडा	15000.00	1500.00	2.	जेनेरेटर भाडा	3000.00	300.00	3.	भिडियो छायांकन	6000.00	600.00	4.	हलभाडा	5000.00	500.00	बहाल कर १० प्रतिशत			2900.00	5.	सुनुवाइ तयारी हेमराज शाह	4000.00	600.00	6.	सहजीकरण नमस्कार शाह	4000.00	600.00	पारिश्रमिक कर १५ प्रतिशत			1200.00	कुल जम्मा			4100.00	4100.00
क्र.सं.	विवरण	भुक्तानी रकम	कर रकम																																							
1.	साउन्ड सिष्टम भाडा	15000.00	1500.00																																							
2.	जेनेरेटर भाडा	3000.00	300.00																																							
3.	भिडियो छायांकन	6000.00	600.00																																							
4.	हलभाडा	5000.00	500.00																																							
बहाल कर १० प्रतिशत			2900.00																																							
5.	सुनुवाइ तयारी हेमराज शाह	4000.00	600.00																																							
6.	सहजीकरण नमस्कार शाह	4000.00	600.00																																							
पारिश्रमिक कर १५ प्रतिशत			1200.00																																							
कुल जम्मा			4100.00																																							
50.	विद्यालयगत निकास खाना: कार्यालयले विद्यालयहरुलाई तलब भत्ता लगायतका चौमासिक निकास दिदा सो को अभिलेख खानामा चढाउने गरेको देखिएन । जसले गर्दा सबै विद्यालयको निकास एककृत रुपमा भिडान गर्न सक्ने स्थिति रहेन । विद्यालयबाट प्राप्त माग फाराम सम्बन्धीत स्रोत व्यक्ति अथवा विद्यालय निरीक्षकले चेकजाँच गरी हस्ताक्षर नगरेको र त्यस्ता माग फारामहरु खोजेको बखत पाइने गरी व्यवस्थित तरिकाले राख्ने गरेको पाइएन । विद्यालयहरुले वित्तीय तथा सामाजिक																																									

	लेखापरीक्षण गर्ने कार्य गरे नगरेको खुल्ने गरी अभिलेख तयार गरेको पाइएन । तसर्थ आन्तरिक नियन्त्रण प्रणालीलाई विश्वसनीय एवं भरपर्दो बनाउन विद्यालयहरूको चौमासिक निकासको विद्यालयगत अभिलेख खाता व्यवस्थित गरिनु पर्दछ ।																															
51.	कार्यालयले विद्यालयगत रूपमा शिक्षकहरूको स्वीकृत दरबन्दी विवरण र कार्यरत शिक्षकहरूको विवरण अधावधिक गरी प्रमाणित गरी राखेको पाइएन । कार्यालयले शिक्षकहरूको आन्तरिक सरुवा तथा काज मा खटाए नखटाएको भन्ने विवरण लेखापरीक्षणको क्रममा पेश भएन । यस्तो विवरण बिना दरबन्दी बढी निकास भए नभएको तथा सरुवा भएका शिक्षकको दोहोरो निकास भए नभएको एकिन गर्न सकिएन । तसर्थ हरेक वर्ष दरबन्दी अनुसार पदपूर्ति भए नभएको र शिक्षकहरू कार्यरत रहे नरहेको एकिन गरी विवरण अधावधिक गर्ने र सोही अनुसार तलब भत्ता निकास गर्नुपर्ने हुन्छ । यस्तो विवरण बिना तलब भत्ता निकास हुँदा स्वीकृत दरबन्दी भन्दा बढी निकास हुन सक्ने, कुनै विद्यालयमा शिक्षकहरूको चाप हुने तथा कुनैमा शिक्षकहरूको अभाव हुन सक्ने हुँदा कार्यालयले शिक्षकहरूको विद्यालयगत दरबन्दी ,कार्यरत र रिक्त अवस्थाको प्रस्ट हुने गरी अभिलेख तयार गर्ने र समय समयमा अधावधिक गर्नुपर्दछ ।																															
52.	भौ.नं.२९३, २०७६।०२।२३ प्रारम्भिक पढाइ सपि विकासका लागि न्यूनतम प्याकेज कार्यान्वयन गर्न जिल्ला तथा स्थानीयतहले १ देखि ३ सम्म रकम संचालनमा रहेका विद्यालयहरूको संख्या एकिन गरि प्रतिकक्षा १ हजारका दरले रु.३०००।०० रकम उपलब्ध गराउने उल्लेख भएकोमा उपमहानगरपालिकामा संचालित ४३ वटा सामुदायिक विद्यालय र ३५ वटा मदरसा गरि ७८ वटा विद्यालयलाई रु.२३४०००।०० निकास गरेको छ । कक्षा १ देखि ३ सम्म संचालनमा रहेका विद्यालय एकिन गरि सो भन्दा माथि कक्षा संचालनमा रहेका विद्यालयलाई उपलब्ध गराएको रकम सम्बन्धित विद्यालयबाट असूल गर्नुपर्ने रु.	234000.0 0																														
53.	भौ.नं.२९१, २०७६।०२।२३ पालिकाले शिक्षण सिकाइमा ICT को प्रयोग, माध्यामिक विद्यालयमा पुस्ताकलय स्थापना तथा व्यवस्थापन र माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशालाको लागि एकमुष्ट रकम निकास गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भएबमोजिम उल्लेखित शिर्षकबाट निकास गरिएको रकम सम्बन्धित विद्यालयले सार्वजनिक खरिद ऐन, नियमावली तथा विद्यालय खरिद दिग्दर्शन अनुसारका खरिद प्रक्रिया पुरा गरे नगरेको, सो रकम खर्च भएको आधार, प्रमाण पेश नभएको र पालिकाको शिक्षा शाखाबाट समेत विद्यालयले निर्धारित मापदण्ड र प्रक्रिया अनुरूप कार्यान्वयन गरे नगरेको अनुगमन नगरेकोबाट सो रकम खर्चको आधार, प्रक्रिया र प्रमाण पेश गर्नुपर्ने रु.	2600000.0 0																														
	<table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>विद्यालयको नाम</th> <th>विवरण</th> <th>निकास रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>1</td> <td>ज्ञान सागर माध्यामिक विद्यालय फुल्टेक्रा नेपालगंज</td> <td>माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन</td> <td>650000.0 0</td> <td>पुस्तक खरिद दाखिला प्रमाण पेश नभएको</td> </tr> <tr> <td>2</td> <td>महाराजा माध्यामिक विद्यालय पुरैना नेपालगंज</td> <td>शिक्षण सिकाइमा ICT को प्रयोगका लागि सामान खरिद</td> <td>650000.0 0</td> <td>सामान खरिद दाखिला प्रमाण पेश नभएको</td> </tr> <tr> <td>3</td> <td>माध्यामिक विद्यालय लग्दहवा</td> <td>माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान</td> <td>650000.0 0</td> <td>माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान</td> </tr> <tr> <td>4</td> <td>युद्ध संस्कृत माध्यामिक विद्यालय</td> <td>शिक्षण सिकाइमा ICT को प्रयोगका लागि सामान खरिद</td> <td>650000.0 0</td> <td>माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td>2600000.0 0</td> <td></td> </tr> </tbody> </table>	क्र.सं.	विद्यालयको नाम	विवरण	निकास रकम	कैफियत	1	ज्ञान सागर माध्यामिक विद्यालय फुल्टेक्रा नेपालगंज	माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन	650000.0 0	पुस्तक खरिद दाखिला प्रमाण पेश नभएको	2	महाराजा माध्यामिक विद्यालय पुरैना नेपालगंज	शिक्षण सिकाइमा ICT को प्रयोगका लागि सामान खरिद	650000.0 0	सामान खरिद दाखिला प्रमाण पेश नभएको	3	माध्यामिक विद्यालय लग्दहवा	माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान	650000.0 0	माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान	4	युद्ध संस्कृत माध्यामिक विद्यालय	शिक्षण सिकाइमा ICT को प्रयोगका लागि सामान खरिद	650000.0 0	माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान	जम्मा			2600000.0 0		
क्र.सं.	विद्यालयको नाम	विवरण	निकास रकम	कैफियत																												
1	ज्ञान सागर माध्यामिक विद्यालय फुल्टेक्रा नेपालगंज	माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन	650000.0 0	पुस्तक खरिद दाखिला प्रमाण पेश नभएको																												
2	महाराजा माध्यामिक विद्यालय पुरैना नेपालगंज	शिक्षण सिकाइमा ICT को प्रयोगका लागि सामान खरिद	650000.0 0	सामान खरिद दाखिला प्रमाण पेश नभएको																												
3	माध्यामिक विद्यालय लग्दहवा	माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान	650000.0 0	माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान																												
4	युद्ध संस्कृत माध्यामिक विद्यालय	शिक्षण सिकाइमा ICT को प्रयोगका लागि सामान खरिद	650000.0 0	माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान																												
जम्मा			2600000.0 0																													
54.	अधुरो खोप केन्द्र: भौ.नं.४०७,२०७६।०३।३० Outreach Session बाट प्रदान गरिने खोप सेवालालाई प्रभावकारी बनाउन संघीय सरकारबाट रु. ३ लाख बजेट विनियोजन गर्ने र स्थानीयतहले सोही अनुसार साभेदारी गरी खोप केन्द्र निर्माण गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको																															

	निर्देशिकामा उल्लेख छ । पालिकाले संघीय सरकारबाट विनियोजित रु. ३ लाख बाट रु.२७६०१०० को लागतमा खोप केन्द्र निर्माण गरेको देखाएकोमा श्रेस्तामा राखिएको खोप केन्द्रको फोटोले खोपकेन्द्र पूर्ण संचालनमा आउने गरि निर्माण भएको देखिदैन । पालिका समेतको साभेदारीमा खोपकेन्द्र निर्माण गर्नुपर्नेमा सो नगरी संघीय सरकारबाट विनियोजित बजेटबाट मात्र अधुरो खोपकेन्द्र निर्माण गर्नु नियमसंगत नदेखिएको रु....	276601.00																																										
55.	सम्भौता भन्दा पहिला कार्य सम्पन्न : गो.भौ.नं. ८ मिति २०७६।२।२६ को बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रममा कार्यक्रम खर्च अन्तर्गत साथी संस्थालाई रु.११९१६६।०० भुक्तानी गरिएकोमा मिति २०७६ साल जेष्ठ ६ गते आइतवार सम्भौता गरेको तर कार्यक्रम २०७५ साल माघ महिनाको पहिलो हप्ता देखि २०७५ साल चैत्र मसान्त सम्म सम्पन्न भएको देखिएकोले सम्भौता भन्दा अगाडी नै कार्य सम्पन्न भएको देखिएको हुनाले प्रकृया अनुरूप कार्य नभएको हुनाले भुक्तानी गरिएको उक्त रकम असुल हुनुपर्ने रु...	119166.00																																										
56.	प्राविधिक पुष्ट्याई: सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११८ बमोजिम लागत अनुमान बमोजिम काम सम्पन्न हुन नसकेमा कारण सहित प्राविधिक पुष्ट्याई हुनु पर्दछ । भौ.नं. २३,२०७६।०३।३१ मन्दिर नेपालगञ्ज उपमहानगरपालिका, १५ लाई हनुमान मन्दिर निर्माण गर्नको लागि रु.५९२३०८६.३४ को लागत अनुमान भएको रहेछ । लागत अनुमान बमोजिम कार्यालयले रु.५८०००००.०० र उपभोक्ता समितिले रु.२९७०८६.३४ व्यहोर्नुपर्ने गरि सम्भौता गरेको देखिन्छ । उक्त कार्यमा रु.३९९३६६६.६४ को कार्यसम्पन्न प्रतिवेदन पेश गरेको देखिन्छ । निम्नानुसारको कार्य विवरणमा १४.७४ प्रतिशत देखि ८४.७६ प्रतिशतसम्म कार्य परिमाण फरक गरेकोमा प्राविधिक पुष्ट्याई नगरेकोले प्राविधिक पुष्ट्याई गर्नुपर्ने रु.	1340801.59																																										
	<table border="1"> <thead> <tr> <th>कामको विवरण</th> <th>ल.इ.परिमाण</th> <th>सम्पन्न परिमाण</th> <th>फरक परिमाण</th> <th>प्रतिशत</th> <th>दर</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>माटो पुर्ने काम</td> <td>766.36</td> <td>489.73</td> <td>112.99</td> <td>14.74</td> <td>489.73</td> <td>55334.59</td> </tr> <tr> <td>१:६ को जोडाइमा इटाको काम</td> <td>168.60</td> <td>99.37</td> <td>69.23</td> <td>41.06</td> <td>9471.81</td> <td>655733.41</td> </tr> <tr> <td>आइटम नं.३.२ सिमेण्ट कंक्रीट</td> <td>41.59</td> <td>24.11</td> <td>17.48</td> <td>42.03</td> <td>12104.49</td> <td>211586.48</td> </tr> <tr> <td>४० एम.एम. सि.जि.आइ.सिट</td> <td>610.90</td> <td>93.09</td> <td>517.81</td> <td>84.76</td> <td>807.53</td> <td>418147.11</td> </tr> <tr> <td colspan="6" style="text-align: center;">hDdf</td> <td>1340801.59</td> </tr> </tbody> </table>	कामको विवरण	ल.इ.परिमाण	सम्पन्न परिमाण	फरक परिमाण	प्रतिशत	दर	रकम	माटो पुर्ने काम	766.36	489.73	112.99	14.74	489.73	55334.59	१:६ को जोडाइमा इटाको काम	168.60	99.37	69.23	41.06	9471.81	655733.41	आइटम नं.३.२ सिमेण्ट कंक्रीट	41.59	24.11	17.48	42.03	12104.49	211586.48	४० एम.एम. सि.जि.आइ.सिट	610.90	93.09	517.81	84.76	807.53	418147.11	hDdf						1340801.59	
कामको विवरण	ल.इ.परिमाण	सम्पन्न परिमाण	फरक परिमाण	प्रतिशत	दर	रकम																																						
माटो पुर्ने काम	766.36	489.73	112.99	14.74	489.73	55334.59																																						
१:६ को जोडाइमा इटाको काम	168.60	99.37	69.23	41.06	9471.81	655733.41																																						
आइटम नं.३.२ सिमेण्ट कंक्रीट	41.59	24.11	17.48	42.03	12104.49	211586.48																																						
४० एम.एम. सि.जि.आइ.सिट	610.90	93.09	517.81	84.76	807.53	418147.11																																						
hDdf						1340801.59																																						
57.	पेशिक बाँकी : आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ७४ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११३ बमोजिम पेशिक फछ्यौट हुनु पर्दछ । आ.व. २०७५/७६ को अन्तमा पेशिक बाँकि रु.४०८७४९०७.०० रहेको देखिन्छ । कार्यालयले असार महिनाको अन्तिम सम्म पनि पेशिक उपलब्ध गराएको देखिएकोले सो नियन्त्रण हुनु पर्ने देखिन्छ । नियममा व्यवस्था भएबमोजिम पेशिक फछ्यौट नगरेमा कारवाहि गरिने प्रावधान भएकोले म्यादभित्र पेशिक फछ्यौट गर्नुपर्ने रु...	४०८७४९०७.००																																										
	<table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>पेशकी लिएकोमिति</th> <th>नाम</th> <th>पद</th> <th>पेशिक बाँकि रकम</th> </tr> </thead> <tbody> <tr> <td>1.</td> <td>०१/०२/२०७६</td> <td>कौशल कुमार घोषी</td> <td>कार्यपालिका सदस्य</td> <td>25376.00</td> </tr> <tr> <td>2.</td> <td>०६/२५/२०७५</td> <td>नरेन्द्रसिंह सरदार</td> <td>मुखिया</td> <td>5000.00</td> </tr> <tr> <td>3.</td> <td>०५/१८/२०७५</td> <td>गोपाल काफ्ले</td> <td>मुखिया</td> <td>15000.00</td> </tr> <tr> <td>4.</td> <td>०६/२५/२०७५</td> <td>भद्रबहादुर शाहि</td> <td>मुखिया</td> <td>20000.00</td> </tr> <tr> <td>5.</td> <td>१२/२२/२०७५</td> <td>युवराज विक्रम घले</td> <td>खरिदार</td> <td>310000.00</td> </tr> <tr> <td>6.</td> <td>०६/१०/२०७५</td> <td>वातावरण तथा बाल अधिकार संरक्षण केन्द्र नेपाल ।</td> <td></td> <td>25000.00</td> </tr> <tr> <td>7.</td> <td>०७/०७/२०७५</td> <td>देविराम पुन</td> <td>मुखिया</td> <td>25000.00</td> </tr> </tbody> </table>	सि.नं.	पेशकी लिएकोमिति	नाम	पद	पेशिक बाँकि रकम	1.	०१/०२/२०७६	कौशल कुमार घोषी	कार्यपालिका सदस्य	25376.00	2.	०६/२५/२०७५	नरेन्द्रसिंह सरदार	मुखिया	5000.00	3.	०५/१८/२०७५	गोपाल काफ्ले	मुखिया	15000.00	4.	०६/२५/२०७५	भद्रबहादुर शाहि	मुखिया	20000.00	5.	१२/२२/२०७५	युवराज विक्रम घले	खरिदार	310000.00	6.	०६/१०/२०७५	वातावरण तथा बाल अधिकार संरक्षण केन्द्र नेपाल ।		25000.00	7.	०७/०७/२०७५	देविराम पुन	मुखिया	25000.00			
सि.नं.	पेशकी लिएकोमिति	नाम	पद	पेशिक बाँकि रकम																																								
1.	०१/०२/२०७६	कौशल कुमार घोषी	कार्यपालिका सदस्य	25376.00																																								
2.	०६/२५/२०७५	नरेन्द्रसिंह सरदार	मुखिया	5000.00																																								
3.	०५/१८/२०७५	गोपाल काफ्ले	मुखिया	15000.00																																								
4.	०६/२५/२०७५	भद्रबहादुर शाहि	मुखिया	20000.00																																								
5.	१२/२२/२०७५	युवराज विक्रम घले	खरिदार	310000.00																																								
6.	०६/१०/२०७५	वातावरण तथा बाल अधिकार संरक्षण केन्द्र नेपाल ।		25000.00																																								
7.	०७/०७/२०७५	देविराम पुन	मुखिया	25000.00																																								

8.	०४/१४/२०७५	अशोक केसी	सरसफाइ अधिकृत	2212.00
9.	०५/२६/२०७५	गिरधारी बाल्मिकी	स्विपर/माली	14400.00
10.	०३/३१/२०७६	पुष्पाञ्जली / पि.एस. जे.भि. नौवस्ता ८ बाँके ।	पुष्पाञ्जली / पि.एस. जे.भि. नौवस्ता ८ बाँके ।	1284000.00
11.	०३/१२/२०७६	पुष्पाञ्जली / पि.एस. जे.भि. नौवस्ता ८ बाँके ।	पुष्पाञ्जली / पि.एस. जे.भि. नौवस्ता ८ बाँके ।	15516000.00
12.	०१/२७/२०७६	दिपविल्डर्स प्रा.लि. नेपालगंज ०५ बाँके ।	दिपविल्डर्स प्रा.लि. नेपालगंज ०५ बाँके	1440000.00
13.	०३/२९/२०७६	राजेन्द्र निर्माण सेवा प्रा.लि.	राजेन्द्रनिर्माण सेवा प्रा.लि.	9400000.00
14.	०२/२७/२०७६	रोयल कन्स्ट्रक्सन धनगढी	रोयलकन्स्ट्रक्सन धनगढी	5000.00
15.	०७/१५/२०७५	परसपुर कृषि बजार एवं संकलन केन्द्र ने.गं.-१७		540000.00
16.	०३/०३/२०७६	फुटहातालको इन्भेष्टमेन्ट तथा बाटो र पाले हाउस नि.उ.स-१९		512000.00
17.	१२/२८/२०७५	श्रीजय बजरंगवलि प्रगतिशिल उ.भो.स. न.पा.- ४ बाँके		1600000.00
18.	०५/३१/२०७५	चिल्ड्रेनपार्क उपभोक्ता समिति नेपालगञ्ज-४		413000.00
19.	०२/२४/२०७६	शान्तीटोल बाटो निर्माण उपभोक्ता समिति ने.ग. २० बाँके		1600000.00
20.	०३/०५/२०७६	पुष्पान्जलीमार्ग सुधार उपभोक्ता समिति ने.उ.म.न.पा.४		184000.00
21.	०१/२२/२०७६	प्रसनपुरवाटो निर्माण उपभोक्ता समिति ने.उ.म.न.पा. वडा नं २३		95000.00
22.	०२/१७/२०७६	चमारलटोल तथा नाली नि.उ.स. नेपालगंज उ.म.न.पा. १३ बाँके ।		95000.00
23.	०३/०२/२०७६	कैलाशभवन निर्माण समिति नेपालगंज ६ बाँके ।		160000.00
24.	०२/१३/२०७६	रामानन्दकुर्मि		15000.00
25.	०१/१९/२०७६	स्वास्थ्यचौकी निर्माण उपभोक्ता समिति ने.ग.उ.म.न.पा.-१		1656229.00
26.	०७/२९/२०७५	केशव पौडेल		16000.00
27.	०३/२४/२०७६	भेरीअञ्चल अस्पताल विकास समिति ने.ग.		642000.00
28.	२०७५।३।४	शौचालय निर्माण उपभोक्ता समिति अध्यक्ष अनुपा आर्चाय, ने.ग.उ.म.न.पा. वडा न.१३ मसानघाट		१३२०००.००
29.	२०७४।१२।१५	चिल्ड्रेन पार्क निर्माण उपभोक्ता समिति अध्यक्ष रेनु		४२०००.००

		लोनिया, ने.ग.उ.म.न.पा. बडा न.१३ लोनियनपुरवा			
30.	१०/२०७५।०९।१६	विडिए नेपाल प्राली/ गिडान प्रा.ली.जे.भी.			५०८५६९०.००
		जम्मा			४०८७४९०७.००
58.	विषयगत शाखा अन्तर्गतका कार्यालयहरुको लेखापरीक्षण : यस कार्यालय अन्तर्गत रहेका शिक्षा शाखा तथा स्वास्थ्य शाखामा विभिन्न समयमा विभिन्न विद्यालयहरु तथा प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकि तथा उपस्वास्थ्य चौकिहरुमा निकास भई जाने रकमको अन्तिम लेखापरीक्षण दर्तावाल लेखापरीक्षकहरुवाट गराउने र उक्त लेखापरीक्षण प्रतिवेदन यस कार्यालयमा बुझाउनुपर्ने प्रावधान भएकोमा अधिकांश विद्यालयहरु तथा स्वास्थ्य केन्द्रहरुको लेखापरीक्षण प्राप्त भईनसकेकोले निकास भएको रकम खर्च भए/नभएको वारेमा एकिन हुन नसकेकोले लेखापरीक्षण प्रतिवेदन पेश गर्नुपर्ने देखिन्छ ।				
59.	योजना कार्यान्वयन : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ मा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीयस्तरको विकासको लागि आवधिक, वार्षिक, रणनीतिगत विषय क्षेत्रगत मध्यकालिन तथा दिर्घकालिन विकास योजना बनाई लागू गर्नु पर्ने व्यवस्था भएको भएतापनि कार्यालयले सो अनुरूपको योजनाहरु नबनाई प्राप्त बजेटको आधारमा स साना योजनाहरुमा मात्र बजेट विनियोजन गरी खर्च गरेको देखिएकोले ठोस योजनाहरु कार्यान्वयन हुन नसके देखिएकोले त्यसतर्फ समेत ध्यानदिनुपर्ने देखिन्छ ।				
60.	ईष्टिमेट भन्दा बढि कार्य : बडा न.१८ को चक्र भण्डारीको घरदेखि सति चौधरीको घरसम्म नाली निर्माणको लागि विनियोजित बजेट रु.६,००,०००।- को लागि साईला एण्ड माईला कन्सट्रक्सन एण्ड सप्लायर्स जाजरकोटलाई रु.५,८०,९८९।-भुक्तानीमा देहाय बमोजिम देखियो । सो ईष्टिमेट र मूल्यांकनमा ईष्टिमेट भन्दा मूल्यांकन कम देखिएको भएतापनि देहाय बमोजिमका कार्यहरुमा झण्डै ५५ प्रतिशत बढि कार्य गरी भुक्तानी भएको देखिन्छ ।				
	S.No	Description	Estimate	Valuation	Difference
	1.	Road Work	१०७४५३.७२	१८३१४६.७५	७५६९३.०३
	2.	Construction of Roadway Embarkment by transported	३२०४६.६४	४०४२९.३६	८३७४.७२
	3.	material with compaction, supply, Laying & Compaction	७५४०७.०८	११०६७८.७५	३५२७१.६७
		Total	२१४९०७.४४	३३४२४६.८६	११९३३९.४२
61.	मु.अ.कर विजक :				
61.1.	बडा न.१७, जोखनप्रसादको घरदेखि चन्द्रप्रभाको घरसम्म नालि निर्माण कार्यको लागि रु.९,००,०००।- को लागि नदई गाऊ उपभोक्ता समिति नेपालगञ्ज उपमनपा १७ लाई भुक्तानी गरेकोमा सम्बन्धित उपभोक्ता समितिले खर्चको विजक पेश गरेकोमा पठान ईट्टाभट्टा उद्योग पिप्रहवा-५, बाँके (मूल्य अभिवृद्धि कर नम्बर ३०३२९८२७) को विभिन्न करविजक संलग्न गरेकोमा १२ ओटा करविजकमा विजक नम्बर मेशिनद्वारा सिलसिलेवार छापिएको छ भने विजक नम्बर ६४६, ८४७, ८४८ र ८५० मा विजक नम्बर हातले लेखिएको देखिन्छ । जसमा करयोग्य रकम रु.६४,०००।- र मूल्य अभिवृद्धि कर रु.८३२०।- भुक्तानी भएको देखिन्छ, त्यस्तै मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १४ मा मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रत्येक फर्मले मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १७ र अनुसूचि- ५, ५क, ५ख बमोजिमको ढाँचामा सिलसिलेवार नम्बरसहितको प्रिन्टेड वीजक जारी गर्नुपर्ने व्यवस्था भएबमोजिम नियमानुसारको करविजक संलग्न गरि नियमित गर्नुपर्ने रु.				
61.2.	बडा न.९, हडियावावा कालोपत्रे सडक निर्माण कार्यको लागि जे.के.विल्डर्स एण्ड सप्लायर्स कोहलपुरलाई रकम रु.१०,१७,२४९।५० भुक्तानी भएको देखिन्छ जसमा कर विजक न.००१ मा हात तथा मेशिन दुवैले लेखिएले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १४ मा मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रत्येक फर्मले मूल्य अभिवृद्धि कर				

७२३२०.००

	नियमावली, २०५३ को नियम १७ र अनुसूची- ५, ५क, ५ख बमोजिमको ढाँचामा सिलसिलेवार नम्बरसहितको प्रिन्टेड बीजक जारी गर्नुपर्ने व्यवस्था भए बमोजिम कर समायोजन प्रमाण पेश हुनुपर्ने रु.	१०१७२४९.००																																																												
61.3.	धम्बोभी चोकमा सेफ्टीट्यांकी तथा ट्याण्डपम्प जडान कार्यको लागि श्री कृष्ण निर्माण सेवा बर्दियालाई रु.३,४२,१०१। रकम भुक्तानीमा निज फर्मको करविजक नम्बर १ हातले लेखेको देखिएकोले कर समायोजन प्रमाण पेश गर्नुपर्ने रु..	३४२१०१.००																																																												
61.4.	कर विजक : रासस नेपालगञ्जको कार्यालय भवन निर्माणवापत रु.३३०८२६। रकम युनाईटेड साईन कन्सट्रक्सन प्रा.ली.काठमाण्डौंलाई भुक्तानी भएको भएतापनि संलग्न करविजकमा विजक नम्बर उल्लेख नभएकोले मूल्य अभिवृद्धि कर ऐन, २०५२ र नियमावली २०५३ मा व्यवस्था भएबमोजिमको करविजक पेश गरी मु.अ.कर समायोजन प्रमाण पेश हुनुपर्ने रु..	३३०८२६.००																																																												
62.	कार्य सम्पन्न प्रतिवेदन : वडा न.३ र ४ मा सिमानासम्म नजिर कवडियाको घरदेखी लक्ष्मि चलचित्र मन्दिरको गेटसम्म दुवैतर्फ नाली तथा पिसिसी निर्माण कार्यको लागि प्राविधिक अन्तिम विल पेश भएको भएतापनि कार्यसम्पन्न प्रतिवेदन पेश नभई रु.६,२२,७६१।१९ भुक्तानी भएकोले कार्यसम्पन्न प्रतिवेदन पेश गर्नुपर्ने रु.	622761.00																																																												
63.	विल भरपाई : आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६ बमोजिम विल भरपाईको आधारमा खर्च गर्नु पर्दछ । निम्न बमोजिम खर्चको विल भरपाई संलग्न नरहेकोले विल भरपाई वेगरको खर्च असुल हुनु पर्ने रु....	2981997.00																																																												
	<table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>भुक्तानी विवरण</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>1.</td> <td>वडा न.१४ को पशुहाटबजार निर्माण कार्यगरेवापत तीन कोठे भवन मर्मतसंभार उपभोक्ता समिति नेपालगञ्ज उपमनपा- १४</td> <td>197519.00</td> </tr> <tr> <td>2.</td> <td>वडा न.२१ को हिन्दुको मसानघाट र मुस्लिमको चिहान क्षेत्रको तारवार निर्माण कार्य</td> <td>67129.00</td> </tr> <tr> <td>3.</td> <td>वडा न.२० का श्री विजय कुमार लोनिथालाई धारा जडान</td> <td>5963.00</td> </tr> <tr> <td>4.</td> <td>रानीतलाउ मर्मत संभार कार्य गरेवापत रानीतलाउ मर्मत संभार उपभोक्ता समिति नेपालगञ्ज उपमनपा ८</td> <td>237021.00</td> </tr> <tr> <td>5.</td> <td>अन्य सार्वजनिक निर्माण (सरसफाई तथा व्यवस्थापन) शिर्षकमा वडा न.११ लाई सरसफाई खर्च वापत</td> <td>10296.00</td> </tr> <tr> <td>6.</td> <td>रानीतलाउ रंगरोगन कार्यवापत रानीतलाउ मर्मत संभार उपभोक्ता समिति नेपालगञ्ज</td> <td>71272.00</td> </tr> <tr> <td>7.</td> <td>वडा न.२० को शान्तिटोलमा नाली तथा सडक पिसिसि कार्य</td> <td>359170.00</td> </tr> <tr> <td>8.</td> <td>महाश्रमि वाल्मिकी जयन्ती महासंघ बाँके</td> <td>5100.00</td> </tr> <tr> <td>9.</td> <td>बाँके जिल्ला खेलकुद विकास समिति बाँके</td> <td>१००००००.००</td> </tr> <tr> <td>10.</td> <td>सार्वजनिक-निज-साभेदार (PPP) कार्यक्रम अन्तर्गत विभिन्न समितिमा बैठक वसेवापत</td> <td>२५०००.००</td> </tr> <tr> <td>11.</td> <td>वडा न.५ का वडा सचिव श्री राजसिंह सिजापतीलाई बैठक भत्ता</td> <td>५१००.००</td> </tr> <tr> <td>12.</td> <td>नगरस्तरीय अपांग सञ्जाल, बाँके</td> <td>२५०००.००</td> </tr> <tr> <td>13.</td> <td>कार्यालयका कर्मचारी श्री ओविराज आचार्य</td> <td>५१००.००</td> </tr> <tr> <td>14.</td> <td>वरिष्ठ वैद्य श्री वामदेव शर्मालाई बैठक भत्ता</td> <td>५९०००.००</td> </tr> <tr> <td>15.</td> <td>वडा सचिव श्री कञ्चन श्रेष्ठ</td> <td>६०००.००</td> </tr> <tr> <td>16.</td> <td>फार्म प्रवृद्धन कार्यक्रम अन्तर्गत (मामाको वंगुर पालन फार्म वडा नं. १९)</td> <td>२०००००.००</td> </tr> <tr> <td>17.</td> <td>फार्म प्रवृद्धन कार्यक्रम अन्तर्गत (शिवागामिनि बाखापालन फार्म नेपालगञ्ज वडा न.२०)</td> <td>१५००००.००</td> </tr> <tr> <td>18.</td> <td>जय जनाता मा.वि.नेपालगञ्ज २०, नयाँवस्ती थपुवा</td> <td>५५३३२७.००</td> </tr> <tr> <td colspan="2">जम्मा</td> <td>२९८१९९७.००</td> </tr> </tbody> </table>	सि.नं.	भुक्तानी विवरण	भुक्तानी रकम	1.	वडा न.१४ को पशुहाटबजार निर्माण कार्यगरेवापत तीन कोठे भवन मर्मतसंभार उपभोक्ता समिति नेपालगञ्ज उपमनपा- १४	197519.00	2.	वडा न.२१ को हिन्दुको मसानघाट र मुस्लिमको चिहान क्षेत्रको तारवार निर्माण कार्य	67129.00	3.	वडा न.२० का श्री विजय कुमार लोनिथालाई धारा जडान	5963.00	4.	रानीतलाउ मर्मत संभार कार्य गरेवापत रानीतलाउ मर्मत संभार उपभोक्ता समिति नेपालगञ्ज उपमनपा ८	237021.00	5.	अन्य सार्वजनिक निर्माण (सरसफाई तथा व्यवस्थापन) शिर्षकमा वडा न.११ लाई सरसफाई खर्च वापत	10296.00	6.	रानीतलाउ रंगरोगन कार्यवापत रानीतलाउ मर्मत संभार उपभोक्ता समिति नेपालगञ्ज	71272.00	7.	वडा न.२० को शान्तिटोलमा नाली तथा सडक पिसिसि कार्य	359170.00	8.	महाश्रमि वाल्मिकी जयन्ती महासंघ बाँके	5100.00	9.	बाँके जिल्ला खेलकुद विकास समिति बाँके	१००००००.००	10.	सार्वजनिक-निज-साभेदार (PPP) कार्यक्रम अन्तर्गत विभिन्न समितिमा बैठक वसेवापत	२५०००.००	11.	वडा न.५ का वडा सचिव श्री राजसिंह सिजापतीलाई बैठक भत्ता	५१००.००	12.	नगरस्तरीय अपांग सञ्जाल, बाँके	२५०००.००	13.	कार्यालयका कर्मचारी श्री ओविराज आचार्य	५१००.००	14.	वरिष्ठ वैद्य श्री वामदेव शर्मालाई बैठक भत्ता	५९०००.००	15.	वडा सचिव श्री कञ्चन श्रेष्ठ	६०००.००	16.	फार्म प्रवृद्धन कार्यक्रम अन्तर्गत (मामाको वंगुर पालन फार्म वडा नं. १९)	२०००००.००	17.	फार्म प्रवृद्धन कार्यक्रम अन्तर्गत (शिवागामिनि बाखापालन फार्म नेपालगञ्ज वडा न.२०)	१५००००.००	18.	जय जनाता मा.वि.नेपालगञ्ज २०, नयाँवस्ती थपुवा	५५३३२७.००	जम्मा		२९८१९९७.००	
सि.नं.	भुक्तानी विवरण	भुक्तानी रकम																																																												
1.	वडा न.१४ को पशुहाटबजार निर्माण कार्यगरेवापत तीन कोठे भवन मर्मतसंभार उपभोक्ता समिति नेपालगञ्ज उपमनपा- १४	197519.00																																																												
2.	वडा न.२१ को हिन्दुको मसानघाट र मुस्लिमको चिहान क्षेत्रको तारवार निर्माण कार्य	67129.00																																																												
3.	वडा न.२० का श्री विजय कुमार लोनिथालाई धारा जडान	5963.00																																																												
4.	रानीतलाउ मर्मत संभार कार्य गरेवापत रानीतलाउ मर्मत संभार उपभोक्ता समिति नेपालगञ्ज उपमनपा ८	237021.00																																																												
5.	अन्य सार्वजनिक निर्माण (सरसफाई तथा व्यवस्थापन) शिर्षकमा वडा न.११ लाई सरसफाई खर्च वापत	10296.00																																																												
6.	रानीतलाउ रंगरोगन कार्यवापत रानीतलाउ मर्मत संभार उपभोक्ता समिति नेपालगञ्ज	71272.00																																																												
7.	वडा न.२० को शान्तिटोलमा नाली तथा सडक पिसिसि कार्य	359170.00																																																												
8.	महाश्रमि वाल्मिकी जयन्ती महासंघ बाँके	5100.00																																																												
9.	बाँके जिल्ला खेलकुद विकास समिति बाँके	१००००००.००																																																												
10.	सार्वजनिक-निज-साभेदार (PPP) कार्यक्रम अन्तर्गत विभिन्न समितिमा बैठक वसेवापत	२५०००.००																																																												
11.	वडा न.५ का वडा सचिव श्री राजसिंह सिजापतीलाई बैठक भत्ता	५१००.००																																																												
12.	नगरस्तरीय अपांग सञ्जाल, बाँके	२५०००.००																																																												
13.	कार्यालयका कर्मचारी श्री ओविराज आचार्य	५१००.००																																																												
14.	वरिष्ठ वैद्य श्री वामदेव शर्मालाई बैठक भत्ता	५९०००.००																																																												
15.	वडा सचिव श्री कञ्चन श्रेष्ठ	६०००.००																																																												
16.	फार्म प्रवृद्धन कार्यक्रम अन्तर्गत (मामाको वंगुर पालन फार्म वडा नं. १९)	२०००००.००																																																												
17.	फार्म प्रवृद्धन कार्यक्रम अन्तर्गत (शिवागामिनि बाखापालन फार्म नेपालगञ्ज वडा न.२०)	१५००००.००																																																												
18.	जय जनाता मा.वि.नेपालगञ्ज २०, नयाँवस्ती थपुवा	५५३३२७.००																																																												
जम्मा		२९८१९९७.००																																																												
64.	अग्रिम कर : आयकर ऐन, २०५८ को दफा ८८, ८९ बमोजिम अग्रिम कर कट्टि गर्नुपर्ने व्यवस्था छ । देहायको भुक्तानी तथा खर्च विवरणमा अग्रिम कर कट्टा नगरेको, घटि गरेको, पारिश्रमिक करकट्टि नगरेकोले असुल गरी दाखिला गर्नुपर्ने रु...	174622.00																																																												
	<table border="1"> <thead> <tr> <th>भौ.नं. र मिति</th> <th>भुक्तानी विवरण</th> <th>भुक्तानी रकम</th> <th>कर रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>१३६७०७६।१।२६</td> <td>वर्मा टेन्ट हाउस लाई जेनेरेटर</td> <td>९०००।००</td> <td>9000.00</td> <td>वहाल कर</td> </tr> <tr> <td></td> <td>स्वच्छ नेपाल हाम्रो अभियान नेपालगञ्जलाई धम्बोभी देखि जानकी गाऊपालिका सिमासम्म नमुना सडक सरसफाई</td> <td>129454.00</td> <td>1942.00</td> <td>अग्रिम कर</td> </tr> <tr> <td></td> <td>टेलिफोन तार मर्मत तथा विस्तार जोडाई कार्य वापत इलेक्टिसियन श्री राकेश चिडिमर र श्री सुनिल पटेल</td> <td>4060.00</td> <td>43.00</td> <td>पारिश्रमिक कर</td> </tr> </tbody> </table>	भौ.नं. र मिति	भुक्तानी विवरण	भुक्तानी रकम	कर रकम	कैफियत	१३६७०७६।१।२६	वर्मा टेन्ट हाउस लाई जेनेरेटर	९०००।००	9000.00	वहाल कर		स्वच्छ नेपाल हाम्रो अभियान नेपालगञ्जलाई धम्बोभी देखि जानकी गाऊपालिका सिमासम्म नमुना सडक सरसफाई	129454.00	1942.00	अग्रिम कर		टेलिफोन तार मर्मत तथा विस्तार जोडाई कार्य वापत इलेक्टिसियन श्री राकेश चिडिमर र श्री सुनिल पटेल	4060.00	43.00	पारिश्रमिक कर																																									
भौ.नं. र मिति	भुक्तानी विवरण	भुक्तानी रकम	कर रकम	कैफियत																																																										
१३६७०७६।१।२६	वर्मा टेन्ट हाउस लाई जेनेरेटर	९०००।००	9000.00	वहाल कर																																																										
	स्वच्छ नेपाल हाम्रो अभियान नेपालगञ्जलाई धम्बोभी देखि जानकी गाऊपालिका सिमासम्म नमुना सडक सरसफाई	129454.00	1942.00	अग्रिम कर																																																										
	टेलिफोन तार मर्मत तथा विस्तार जोडाई कार्य वापत इलेक्टिसियन श्री राकेश चिडिमर र श्री सुनिल पटेल	4060.00	43.00	पारिश्रमिक कर																																																										

	खनाल कम्प्लेक्स होटल नेपालगञ्ज	26439.00	670.00	अग्रिम कर	
	पशुपति अटो पार्टस नेपालगञ्ज	2150.00	33.00	अग्रिम कर	
	मिस्त्रि श्री नन्दलाल कोरी र श्री राकेश कोरी	5750.00	58.00	सामाजिक सुरक्षा कर	
	सार्वजनिक शौचालयहरुमा नयाँ मिटर जडान कार्यवापत रामानन्द कुर्मि	6780.00	102.00	अग्रिम कर	
	ना.सु.श्री ईस्लाम जसगढलाई विभिन्न विद्युतिय सामग्री खरीद	23200.00	394.00	अग्रिम कर	
	द्वन्द्वपिडित तथा एकल महिलाको भवन निर्माणको लागि एकल महिला छहारी भवन निर्माण उपभोक्ता समिति नेग ९	1269574.00	17901.00	अग्रिम कर र सामाजिक सुरक्षाकर	
	Creative Hands Nepalgunj	100000.00	25000.00	आकस्मिक कर	
	नेपाल पत्रकार महासंघ बाँके	100000.00	1500.00	अग्रिम कर	
	नेपाल पत्रकार महासंघ बाँके	100000.00	1500.00	अग्रिम कर	
	सवारी चालक श्री रामप्रसाद चौधरी	14321.00	215.00	सामाजिक सुरक्षा कर	
	जानकी टेक्नोलोजी प्रालि ललितपुर	47709.00	633.00	अग्रिम कर	
	मधेशी मुस्लिम महिला मञ्च नेपाल संस्था (साहिल अन्सारी, विश्वजित तिवारी र अहमज राजा राई)	18000.00	2700.00	पारिश्रमिक कर	
	प्लाष्टिकमुक्त नगर अभियान कार्यक्रम अन्तर्गत नेपाल पत्रकार महासंघ बाँके	205000.00	11445.00	अग्रिम कर र पारिश्रमिक कर	
	लेखापाल श्री मैनकला कार्कि समेत २० जना	600825.00	90123.00	पारिश्रमिक कर	
	फेमिली आयुर्वेद नेपाल नेपालगञ्ज	807218.00	4036.00	अग्रिम कर	
	अ.हे.व.श्री सुदनसुब्बा समेत १९ जना	141100.00	1411.00	सामाजिक सुरक्षा कर	
	कविराज निरीक्षक श्री अनिरुद्र शाह	175000.00	772.00	वहाल कर	
	आयुर्वेद चिकित्सक श्री सिताराम शर्मा	40000.00	546.00	सामाजिक सुरक्षा कर र अग्रिम कर	
	श्री नेपाल राष्ट्रिय प्रा.वि.खासकारकादो ३ बाँके	50000.00	629.00	सामाजिक सुरक्षा कर र अग्रिम कर	
	आई.टि.ईन्जिनियर श्री घनश्याम बर्मा	16485.00	219.00	अग्रिम कर	
	मिसन कृषि भेट फर्मा नेपालगञ्ज	250000.00	3750.00	अग्रिम कर	
	जम्मा		174622		
65.	<p>बढि भुक्तानी : वडा न.४ स्थित सल्यानीवागको चिल्ड्रेन पार्क निर्माणका लागि गठित चिल्ड्रेन पार्क निर्माण उपभोक्ता समिति नेपालगञ्ज उपमनपा ४ लाई विनियोजित रकम रु.१२,९९,६८२।६४ को लागत ईष्टिमेट रु.१२,५४,०६०।८२ मध्ये सो को प्राविधिक मूल्यांकन रु.१०,७३,३७२।४३ भई रकम भुक्तानी गरेकोमा, लागत ईष्टिमेट रु.१२,५४,०६०।८२- मध्ये मूल्यांकन रु.१०,७३,३७२।४३- भएको देखिन्छ, त्यस्तै सो ईष्टिमेटमा नै नभएका थप आईटम हरुको मूल्यांकन गरी रकम भुक्तानी भएकोले भेरियसन आदेश तथा लागत ईष्टिमेट नै संशोधन नगरी देहाय बमोजिमका कार्यहरु ईष्टिमेट वेगर मूल्यांकन गरी भुक्तानी भएकोले असुल उपर गर्नुपर्ने रु.</p>				
	335073.00				
	S.No	Description	Estimate	Valuation	Difference
	A 14	PCC Work for platform in 1:2:4	०.००	७३६४४.९९	७३६४४.९९
	A 16	Readymade Concrete Chair	०.००	१३५०००.००	१३५०००.००
	B 1	Small Sea Saw	०.००	१६७६८.००	१६७६८.००

	B 2	Accessories	0.00	७२००.००	७२००.००																						
	B 3	Painting in all grill work of railing	0.00	४२४५९.८६	४२४५९.८६																						
	B 4	Painting in all grill work of playground	0.00	६००००.००	६००००.००																						
		Total	0.00	३३५०७२.७७	३३५०७२.७७																						
66.	<p>बागेश्वरी मन्दिरमा पार्क तथा प्लेट निर्माण तथा जिर्णाद्धार कार्यको लागि बागेश्वरी मन्दिर निर्माण सुधार समितिलाई ७०/३० कार्यक्रम अन्तर्गत रु.४९,०५,१८०। प्राविधिक मूल्यांकन र खर्चको विल,भरपाई पेश भए बमोजिम रकम भुक्तानीमा देहाय बमोजिम देखिएको :-</p> <ul style="list-style-type: none"> तिवारी ईट्टा उद्योग बनकट्टीबाट विभिन्न मितिमा ६ ओटा नगदी रसिद संलग्न गरी ईट्टा खरीद गरेवापत रु.६,५४,०००। रकम भुक्तानीमा नगदी रसिद मात्र संलग्न गरी रकम भुक्तानी भएकोले मूल्य अभिवृद्धि कर विजक पेश नभएको । <p>ईन्जिनियर सर्भिस वापत रु.१,३९,०००। रकम भुक्तानी वास्तविक शिर्षक भन्दा बाहिरको खर्च देखिन्छ ।</p>					793000.00																					
67.	<p>ईष्टिमेट वेगर खर्च : परसपुर कृषि बजार एवं संकलन केन्द्रलाई गत आर्थिक वर्षको निर्माणकार्य गरेवापत रकम भुक्तानीमा ईष्टिमेटमा नै नभएको काम बचत ध्यचप कार्य गरेवापत रु.१४,२०३।- रकम भुक्तानी भएको देखिएकोले ईष्टिमेटमा नै नभएको कामको भुक्तानी रकम असुल हुनुपर्ने रु.</p>					१४२०३.००																					
68.	<p>मुख्य सडक सरसफाई कार्यक्रम वापत क्लिनर्स कन्सर्न सर्भिस बानेश्वरलाई सरसफाई कार्यगरेवापत रु.२,७८,३९०।- रकम युनाईटेड साईन कन्सट्रक्सन प्रा.ली.काठमाण्डौंलाई भुक्तानी भएको भएतापनि संलग्न करविजकमा विजक नम्बर उल्लेख नभएकोले मूल्य अभिवृद्धि कर ऐन, २०५२ र नियमावली २०५३ मा व्यवस्था भएबमोजिमको करविजक संलग्न गर्नुपर्ने अन्यथा असुल हुनुपर्ने रु.</p>					२७८३९०.००																					
69.	<p>विल भरपाई : आधारभुत विद्यालय सल्यानीबागलाई विशेष अनुदानको रकम रु.९,७०,०००। रकम भुक्तानी भएको भएतापनि खर्चको विल, भरपाई संलग्न नभएको देखिन्छ ।</p>					९७००००.००																					
70.	<p>मुख्य सडक सरसफाई कार्यवापत समर्पण नेपाल, नेपालगञ्जलाई रु.४,१८,७६०।- भुक्तानी भएकोमा सो संस्था मिति २०७१।६।२९ गते मूल्य अभिवृद्धिकरमा दर्ता भएको प्रमाणपत्र संलग्न गरेको भएतापनि खर्चको विल, भरपाई अन्य फर्महरूको पेश गरेकोले सम्बन्धित फर्मको करविजक नै संलग्न गरी नियमित गर्नुपर्ने रु.</p>					४१८७६०.००																					
71.	<p>पासाङ्लहामु रोड देखि दक्षिण मुन्नि कवडियाको घरहुदै पश्चिम दक्षिण सडकदेखि सार्वजनिक शौचालय सम्म एकतर्फि नाली र सो माथि ढक्कन र ईटा सोलिङ्ग र पिसिसि कार्यको लागि ठेकेदार बागेश्वरी कालभैरव कन्सट्रक्सन, नौवस्ता ८ बाँकेलाई लागत ईष्टिमेट रु.१९,९८,५७२।२७ भएकोमा सो को मूल्यांकन भएको रु.१८,२०,७६७।८६ भुक्तानीमा देहायबमोजिमको आईटमहरूमा ईष्टिमेटमा भएको भन्दा रु.२,५०,२७५।९२ बढि मूल्यांकन भई भुक्तानी भएकोले नियमित हुनुपर्ने रु..</p> <table border="1" style="width: 100%; border-collapse: collapse;"> <thead> <tr> <th>S.No</th> <th>Estimate(Rs.)</th> <th>Valuation (Rs.)</th> </tr> </thead> <tbody> <tr> <td>A 1</td> <td>१२०४१.०८</td> <td>३२२०७.००</td> </tr> <tr> <td>A 2</td> <td>४०३२.२८</td> <td>१५८०१.००</td> </tr> <tr> <td>B 1</td> <td>२०४४६.७८</td> <td>२३०७६.००</td> </tr> <tr> <td>B 2</td> <td>२४५२३.६१</td> <td>२२९००४.२९</td> </tr> <tr> <td>B 8</td> <td>२१८७१.७४</td> <td>४१९०३.२०</td> </tr> <tr> <td>Total</td> <td>८२९१५.४९</td> <td>३३३९९१.४९</td> </tr> </tbody> </table>					S.No	Estimate(Rs.)	Valuation (Rs.)	A 1	१२०४१.०८	३२२०७.००	A 2	४०३२.२८	१५८०१.००	B 1	२०४४६.७८	२३०७६.००	B 2	२४५२३.६१	२२९००४.२९	B 8	२१८७१.७४	४१९०३.२०	Total	८२९१५.४९	३३३९९१.४९	२५०२७५.००
S.No	Estimate(Rs.)	Valuation (Rs.)																									
A 1	१२०४१.०८	३२२०७.००																									
A 2	४०३२.२८	१५८०१.००																									
B 1	२०४४६.७८	२३०७६.००																									
B 2	२४५२३.६१	२२९००४.२९																									
B 8	२१८७१.७४	४१९०३.२०																									
Total	८२९१५.४९	३३३९९१.४९																									
72.	<p>दरवारमार्ग सडक उपभोक्ता समिति नेपालगंज २ लाई टिका गिरीको घरदेखि सुन्दर अधिकारीको घरसम्म नाला र बाटो निर्माणको लागि जम्मा खर्च रकम रु.४,९९,७०८।- (कन्टेन्जेन्स रु.१५,०००। समेत) भएकोमा खर्चको विल, भरपाई रु.४४७२९६। को मात्र पेश हुन आएकोले खर्चको विल, भरपाई वेगर बढि भुक्तानी रकम सम्बन्धित उपभोक्ता समितिबाट असुल हुनुपर्ने रु.</p>					३७४९२.००																					

<p>73.</p>	<p>महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको विविध भवन निर्माणको लागि यस कार्यालयबाट यस गोश्वारा भौचर लगायत विभिन्न गोश्वारा भौचरबाट समेत गरी रु.६७,१५,३६४। भुक्तानी भएकोमा देहाय बमोजिम देखिएको :</p> <p>१. ईष्टिमेटमा उल्लेखित रकम भन्दा मूल्यांकन बढि गरी सो भुक्तानी भएको रकमको विवरण :</p> <table border="1" data-bbox="395 338 1066 622"> <thead> <tr> <th>क्र.स.</th> <th>ईष्टिमेट भन्दा बढि मूल्यांकन भई भुक्तानी भएको रकम</th> </tr> </thead> <tbody> <tr> <td>B 1</td> <td>५०३३३.७३</td> </tr> <tr> <td>B 3</td> <td>१६२२३.९०</td> </tr> <tr> <td>B 10.1</td> <td>५३६१०.६५</td> </tr> <tr> <td>B 10.2</td> <td>९८११९.६७</td> </tr> <tr> <td>B 11</td> <td>६१९६.०४</td> </tr> <tr> <td>जम्मा</td> <td>२२४४८३.९९</td> </tr> </tbody> </table> <p>२. पेश हुन आएको खर्चको विल, भरपाईमा रु.४०,३६८। रकम वरावरको विभिन्न व्यवसायीक फर्महरुको ईष्टिमेटेड विल पेश गरी खर्च भुक्तानी भएकोले रु.२०,०००। भन्दा बढिको भुक्तानीमा करविजक संलग्न हुनुपर्नेमा सो अनुरूप नभएको ।</p>	क्र.स.	ईष्टिमेट भन्दा बढि मूल्यांकन भई भुक्तानी भएको रकम	B 1	५०३३३.७३	B 3	१६२२३.९०	B 10.1	५३६१०.६५	B 10.2	९८११९.६७	B 11	६१९६.०४	जम्मा	२२४४८३.९९																							
क्र.स.	ईष्टिमेट भन्दा बढि मूल्यांकन भई भुक्तानी भएको रकम																																					
B 1	५०३३३.७३																																					
B 3	१६२२३.९०																																					
B 10.1	५३६१०.६५																																					
B 10.2	९८११९.६७																																					
B 11	६१९६.०४																																					
जम्मा	२२४४८३.९९																																					
<p>74.</p>	<p>नेपालगञ्ज सिस्सिटिभी जडान समिति नेपालगञ्जलाई सिस्सिटिभी जडान खर्च वापत रु.५,००,०००। भुक्तानी भएकोमा खर्चको विल, भरपाई तथा नियमानुसार करकट्टि नभएकोले नियमित गर्नुपर्ने रु.</p>	<p>५०००००.००</p>																																				
<p>75.</p>	<p>शिक्षा शाखा प्रमुख श्री ईश्वर पौडेललाई नगर शिक्षा समितिको विभिन्न मितिमा बैठक बसेको नगर प्रमुख डा. धवल शम्शेर राणा समेत जम्मा १८ जना पदाधिकारी तथा कर्मचारीहरुलाई बैठक भत्तावापत रु. ७३,०००। खर्च अभिलेख भएकोमा बुभेको भरपाई संलग्न नभएकोले भरपाई पेश हुनुपर्ने अन्यथा असुल हुनुपर्ने रु.</p>	<p>७३०००.००</p>																																				
<p>76.</p>	<p>तपशिल बमोजिमका कर्मचारीहरुको दैनिक भ्रमण खर्च रकम भुक्तानी गर्नेक्रममा पेश हुन आएको भ्रमण खर्च विल स्वीकृत वेगर भुक्तानी भएकोले स्वीकृत गराई नियमित गर्नुपर्ने रु.</p>	<p>२४४५०.००</p>																																				
<p>77.</p>	<p>आर्थिक सहयोग : नगरपालिकामा प्राप्त वजेट सामाजिक, आर्थिक र शैक्षिक पूर्वाधार निर्माणमा खर्च गर्नुपर्दछ । आर्थिक सहयोग वितरण गर्ने कार्यविधि मापदण्ड बनाई वितरण गर्नुपर्नेमा देहाय अनुसार मापदण्ड कार्यविधि वेगर आर्थिक सहायता वितरण गरेको रु...</p>	<p>३५६०००.००</p>																																				
<p>77.</p>	<table border="1" data-bbox="304 1464 1241 2042"> <thead> <tr> <th>सि.नं</th> <th>भुक्तानी विवरण</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>1.</td> <td>केन्द्रिय मोहरम पर्व तथा कवाली व्यवस्थापन समिति नेपालगञ्जका अध्यक्ष श्री गुलाम हुसेन हलुवाई</td> <td>25000.00</td> </tr> <tr> <td>2.</td> <td>नेपालगञ्ज वितरक संघ नेपालगञ्ज</td> <td>35000.00</td> </tr> <tr> <td>3.</td> <td>१. नेपाल ट्रेड युनियन कांग्रेस, बाँकेलाई आर्थिक सहयोग रु.१०,०००।- २. ने.क.पा मसाल बाँके लाई आर्थिक सहयोग रु १५०००।- ३. नेपाली कांग्रेस बाँके लाई आर्थिक सहयोग रु ५०,०००।-</td> <td>75000.00</td> </tr> <tr> <td>4.</td> <td>हिन्दु स्वयंसेवक संघ नेपाल</td> <td>51000.00</td> </tr> <tr> <td>5.</td> <td>संघीय समाजवादी फोरम नेपाल, जिल्ला कार्यसमिति बाँके</td> <td>१०००००.००</td> </tr> <tr> <td>6.</td> <td>बौद्ध धर्म संघ केन्द्रिय समिति नेपालगञ्ज</td> <td>२५०००.००</td> </tr> <tr> <td>7.</td> <td>नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) बाँके</td> <td>१००००.००</td> </tr> <tr> <td>8.</td> <td>हिन्दु स्वयंसेवक संघ नेपाल</td> <td>५०००.००</td> </tr> <tr> <td>9.</td> <td>हेल्यिङ्ग भ्वाइस नेपाल, बाँके</td> <td>१००००.००</td> </tr> <tr> <td>10.</td> <td>मंगोलियन जुडो डोजो खजुरा बाँके</td> <td>२००००.००</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td>३५६०००.००</td> </tr> </tbody> </table>	सि.नं	भुक्तानी विवरण	रकम	1.	केन्द्रिय मोहरम पर्व तथा कवाली व्यवस्थापन समिति नेपालगञ्जका अध्यक्ष श्री गुलाम हुसेन हलुवाई	25000.00	2.	नेपालगञ्ज वितरक संघ नेपालगञ्ज	35000.00	3.	१. नेपाल ट्रेड युनियन कांग्रेस, बाँकेलाई आर्थिक सहयोग रु.१०,०००।- २. ने.क.पा मसाल बाँके लाई आर्थिक सहयोग रु १५०००।- ३. नेपाली कांग्रेस बाँके लाई आर्थिक सहयोग रु ५०,०००।-	75000.00	4.	हिन्दु स्वयंसेवक संघ नेपाल	51000.00	5.	संघीय समाजवादी फोरम नेपाल, जिल्ला कार्यसमिति बाँके	१०००००.००	6.	बौद्ध धर्म संघ केन्द्रिय समिति नेपालगञ्ज	२५०००.००	7.	नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) बाँके	१००००.००	8.	हिन्दु स्वयंसेवक संघ नेपाल	५०००.००	9.	हेल्यिङ्ग भ्वाइस नेपाल, बाँके	१००००.००	10.	मंगोलियन जुडो डोजो खजुरा बाँके	२००००.००		जम्मा	३५६०००.००	
सि.नं	भुक्तानी विवरण	रकम																																				
1.	केन्द्रिय मोहरम पर्व तथा कवाली व्यवस्थापन समिति नेपालगञ्जका अध्यक्ष श्री गुलाम हुसेन हलुवाई	25000.00																																				
2.	नेपालगञ्ज वितरक संघ नेपालगञ्ज	35000.00																																				
3.	१. नेपाल ट्रेड युनियन कांग्रेस, बाँकेलाई आर्थिक सहयोग रु.१०,०००।- २. ने.क.पा मसाल बाँके लाई आर्थिक सहयोग रु १५०००।- ३. नेपाली कांग्रेस बाँके लाई आर्थिक सहयोग रु ५०,०००।-	75000.00																																				
4.	हिन्दु स्वयंसेवक संघ नेपाल	51000.00																																				
5.	संघीय समाजवादी फोरम नेपाल, जिल्ला कार्यसमिति बाँके	१०००००.००																																				
6.	बौद्ध धर्म संघ केन्द्रिय समिति नेपालगञ्ज	२५०००.००																																				
7.	नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) बाँके	१००००.००																																				
8.	हिन्दु स्वयंसेवक संघ नेपाल	५०००.००																																				
9.	हेल्यिङ्ग भ्वाइस नेपाल, बाँके	१००००.००																																				
10.	मंगोलियन जुडो डोजो खजुरा बाँके	२००००.००																																				
	जम्मा	३५६०००.००																																				

78.	साहारा हाउस ने.ग. (लागु औषधी दुर्व्यसन विरुद्ध कार्यक्रम) बजेट रु.१०,००,०००।- बजेट विनियोजन गरी रकम भुक्तानी भएकोमा देहाय वमोजिम देखिएको :- १. Psychological Councelling Training सञ्चालन गर्नेक्रममा प्रशिक्षक Mrs. Jyotsna Dangi लाई ७ दिनको पारिश्रमिक वापत रु.९०,०००।- भुक्तानी भएको देखिन्छ । प्रदेश न.५ प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालय बटवलको सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धि निर्देशिका, २०७५ को परिच्छेद २ को ४(१) मा भएको व्यवस्था वमोजिम जिल्लास्तर तथा स्थानीयस्तरको तालिममा प्रतिसत्र प्रवचनवापत रु.१,०००।- भुक्तानी गर्नसकिने भएकोले नर्स भन्दा बढि रु.८३,०००। असुलउपर हुनुपर्ने रु.	८३०००.००
79.	वडास्तरीय क्रिकेट प्रतियोगिताको रकम द गुप अफ १६ युथलाई रु.१,६१,०००।- रकम भुक्तानी भएकोमा खर्चको विल, भरपाई रु.१,१५,०००।- को मात्र संलग्न भएकोले खर्च भन्दा बढि भुक्तानी रकम असुल हुनुपर्ने रु.	४६०००.००
80.	वागेश्वरी अशल शासन क्लव (वास) नेपालगञ्जलाई गुनासो सुनुवाई व्यवस्थापन वापत विभिन्न सामग्री खरीद गरी रकम भुक्तानी गर्नेक्रममा उषा जनरल अर्डर एण्ड सप्लायर्स नेपालगञ्जको रु.२७,७००।- को एब्ल विल संलग्न गरी भुक्तानी भएकोमा सो सामानको दाखिला समेत भएको देखिदैन । सार्वजनिक खरीद नियमावली, २०६४ को नियम १९ मा सार्वजनिक निकायले बीस हजार रुपैया भन्दा बढि रकमको मालासामान खरीद गर्दा मूल्य अभिवृद्धिकरमा दर्ता भएका व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट खरीद गर्नुपर्नेछ भन्ने व्यवस्था भएकोमा नियमानुसार नभएको देखिएकोले मूल्य अभिवृद्धि कर विजक पेश गरी नियमित गर्नुपर्ने रु.	२७७००.००
81.	प्लाष्टिकमुक्त नगर अभियान कार्यक्रम अन्तर्गत श्री जय नेपाल सरदार डायर्स एण्ड ड्राईक्लिनर्स नेपालगञ्जलाई २००० थान कपडाको भोलाको विल संलग्न गरी रु.५६,०००। रकम भुक्तानी भएकोमा सो सामानको दाखिला प्रतिवेदन, हस्तान्तरण फाराम समेत संलग्न भएको देखिदैन । सो सामानहरु कसले ? कति ? बुझेको हो ? सो को विवरण संलग्न नभएकोले सम्बन्धित लाभग्राहीले बुझेको भरपाई समेत संलग्न गरी नियमित गर्नुपर्ने रु.	५६०००.००
82.	प्लाष्टिकमुक्त नगर अभियान कार्यक्रम अन्तर्गत यस कार्यालयका वातावरण ईन्जिनियर श्री प्रकाश डि.सी.ले पेश गरेको उज्यालो लालीगुरास गार्मेण्ट उद्योग नेपालगञ्जको ५ थान PAN विलको आधारमा ५०० थान कपडाको भोलाको रु.८९,५००। रकम भुक्तानी भएकोमा सो सामानको दाखिला प्रतिवेदन, हस्तान्तरण फाराम समेत संलग्न भएको देखिदैन । सो सामानहरु कसले ? कति ? बुझेको हो ? सो को विवरण संलग्न नभएकोले सम्बन्धित लाभग्राहीले बुझेको भरपाई समेत संलग्न गरी नियमित गर्नुपर्ने रु.	८९५००.००
83.	श्री जय जनता मा.वि. वडा न.२० नयावस्ती थपुवालाई निर्माण कार्यवापत रु.१२,६५,६५७। रकम भुक्तानी भएकोमा सो खर्चको विल, भरपाई संलग्न नभएकोले खर्च प्रमाणित गर्ने प्रमाण वेगर भुक्तानी भएकोले सो रकमा असुल हुनुपर्ने रु.	१२६५६५७.००
84.	ना.सु.रतन विष्टको कार्यक्रम सञ्चालनवापत रु.४०,०००। को पेशिक फर्चौटमा निजले बैंक दाखिला भएको रु.२,०००। को बैंक भौचर संलग्न गरेको भएतापनि गोश्वारा भौचरमा आम्दानी नजनाईएकोले आम्दानी जनाई नियमित गर्नुपर्ने रु.	२०००.००
85.	कक्षा ८ को परिक्षा सञ्चालनको लागि विभिन्न छपाइको रकम म्याक्सवेल प्रिन्टर्स नेपालगञ्जलाई रु.१,१२,३६१। रकम भुक्तानी भएकोमा सो सामग्रीहरुको खरीद आदेश तथा दाखिला प्रतिवेदन संलग्न नभएकोले संलग्न गरी नियमित गर्नुपर्ने रु.	११२३६१.००
86.	वागेश्वरी अशल शासन क्लव (वास) नेपालगञ्जलाई स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण गरेवापत रु.८३,३००। रकम भुक्तानीमा खर्चको श्रेस्ता समेत पेश नभएकोले संलग्न गर्नुपर्ने रु.	८३३००.००
87.	वडा न.१ मा स्वास्थ्य खोपकेन्द्र भवन निर्माणकार्य गरेवापत वर्मा ब्रदर्श कन्सट्रक्सन प्रा.ली.जानकी ६ बाँकेलाई रु.२,७६,६०१।३२ रकम भुक्तानीमा करविजकमा विजक नम्बर नै उल्लेख नभएकोले नियमानुसारको करविजक संलग्न गरी नियमित गर्नुपर्ने रु.	२७६६०१.००
88.	ना.सु.मनिषा पौडेललाई दैनिक भ्रमण खर्च विल रकम रु.७,२८०। भुक्तानी गरिएकोमा	७२८०.००

	पेश हुन आएको भ्रमण खर्च विल स्वीकृत नभएकोले स्वीकृत गरी नियमित गर्नुपर्ने रु.																									
89.	<p>शा.अ.श्री दान बहादुर विष्टलाई मिति २०७६ जेठ २९ र ३० गते हाजिरीजवाफ प्रतियोगिता सञ्चालनवापत रु.२,००,०००। रकम भुक्तानी दिईएकोमा देहाय वमोजिम देखिएकोले असूल हुनुपर्ने रु.</p> <p>क) २ दिनको हाजिरीजवाफ कार्यक्रमको लागि देहायका कर्मचारीहरुलाई ३ दिनको भत्ता उपलब्ध गराईएकोले १ दिन बढिको भुक्तानी रकम असुल हुनुपर्ने रु.</p> <ul style="list-style-type: none"> ■ श्री दानबहादुर विष्ट, बढि भुक्तानी रु.१,०००। ■ श्री भिम बहादुर बुढा, बढि भुक्तानी रु.१,०००। ■ श्री रतन विष्ट, बढि भुक्तानी रु.१,०००। ■ श्री कृष्ण बहादुर थापा, बढि भुक्तानी रु.१,०००। <p>ख) शा.अ.श्री दान बहादुर विष्ट स्वयंको पेशकीमा मूल्यांकनकर्ताको भत्ता र प्रतिवेदनको समेत रकम बुझलिएकोमा दोहोरो सुविधा लिएको देखिन्छ । साथै, २ दिनको कार्यक्रममा रु.२,०००। मात्र पारिश्रमिक लिनुपर्नेमा रु.३,०००। पारिश्रमिक भुक्तानी लिएकोले बढि पारिश्रमिक रु.१,०००। असुल हुनुपर्ने देखिन्छ ।</p>	५०००.००																								
90.	युनिभर्सल ट्रेडर्स नेपालगञ्जलाई १ थान ल्यापटप खरिदवापत रु.६२,०००। भुक्तानी भएकोमा खर्चको विजक, खरिद आदेश, दाखिला प्रतिवेदन समेत संलग्न नभएकोले नियमानुसार संलग्न गर्नुपर्ने अन्यथा असुल हुनुपर्ने रु.	६२०००.००																								
91.	<p>प्राकृतिक श्रोत संरक्षण तथा समाज विकास केन्द्र बाँके नेपालगञ्जलाई करेशावारी कौशी तरकारी खेति कार्यक्रम सञ्चालन मिति २०७५ चैत्र २३ गते गरेवापत रु.१,५०,०००। भुक्तानी भएकोमा देहाय वमोजिम देखिएको :</p> <p>१. कार्यक्रम संयोजक श्री हेमराज पोखेललाई ७ महिनाको मासिक रु.५,०००। का दरले रु.३५,०००। भुक्तानी भएको देखिन्छ । कार्यक्रमको शुरुवात कहिले देखि भएको हो ? लाभान्वित वर्गलाई तरकारी खेतीको लागि रकम खर्च गर्नुपर्नेमा मासिक तलव कार्यक्रम संयोजकलाई उपलब्ध गराउनुपर्ने स्पष्ट आधार देखिदैन । निजलाई भुक्तानी भएको पारिश्रमिकमा नियमानुसार १५ प्रतिशत पारिश्रमिक करकटि समेत नभएकोले रु.५,२५०। असुल हुनुपर्ने रु.</p> <p>२. कार्यक्रमको अनुगमन गरेवापत श्री हेमराज पोखेल समेत ४ जनालाई ८,०००। भुक्तानीमा अनुगमन कर्ताहरुको नियमानुसार १५ प्रतिशत पारिश्रमिक करकटि नभएकोले रु.१२००। असुल हुनुपर्ने रु.</p> <p>३. प्रस्तावना तथा प्रतिवेदन लेखनवापत श्री विन्दुराज सापकोटालाई रु.१०,०००। भुक्तानी भएको देखिन्छ । प्रदेश न.५ प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालय बुटवलको सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धि निर्देशिका, २०७५ को परिच्छेद २ को १५ मा भएको प्रतिवेदकको पारिश्रमिक सम्बन्धमा प्रतिवेदनको पारिश्रमिक प्रतिवेदन बुझाएपछि मात्र दिनुपर्दछ । प्रति कार्यक्रम रु.३,०००। भन्दा बढि हुनुहुदैन भन्ने व्यवस्था वमोजिम बढि भुक्तानी रकम रु.७,०००। असुलउपर हुनुपर्ने रु.</p>	१३४५०.००																								
	नगरविकास कोष (TDF)																									
92.	<p>नेपालगञ्ज उपमहानगरपालिका वडा न.४ स्थित वसपार्क निर्माणका लागि युनाईटेड विल्डर्स एण्ड ईन्जिनियर्स, काठमाण्डौंसँग गरेको सम्झौता वमोजिम सम्पन्न गर्नुपर्ने मिति २०७३।०३।१७ गरि सम्झौता गरिएको छ । सो कार्यको लागि लागत ईष्टिमेट रु.१६,१५,९१,६४९।५५ भएको मध्ये १८.३४ प्रतिशत न्यूनमा कबोल अंक रु.१४,९२,७९,४८४।२४ मा भएको छ । कार्यालयले रु.१४,९४,००,७५५। मा मात्र सम्झौता गरि कार्य आदेश दिएको देखिन्छ । सो ठेकेदार कम्पनीसँग कार्यालयले ठोस आधार बेगर तपशिल वमोजिमको मितिमा म्याद थप गर्ने निर्णय गरेको देखिन्छ :</p> <table border="1"> <thead> <tr> <th>सि.न.</th> <th>म्याद थप निर्णय मिति</th> <th>कहिले देखि</th> <th>कहिले सम्म</th> <th>म्याद थप गर्नुपर्नेको कारण</th> <th>निर्णय तह</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>२०७४।१।२६</td> <td>२०७४।३।१७</td> <td>२०७४।१।२०</td> <td>मास्टर प्लानको ले आउट परिवर्तन गर्नुपर्ने ।</td> <td>नगरप्रमुख</td> </tr> <tr> <td>२.</td> <td>स्पष्ट नभएको</td> <td>२०७४।१।२१</td> <td>२०७४।०४।०४</td> <td>समिक्षा बैठकमा कार्यप्रगतिको आधार ।</td> <td>नगरप्रमुख</td> </tr> <tr> <td>३.</td> <td>२०७४।३।२९</td> <td>२०७४।४।५</td> <td>२०७४।१।१६</td> <td>ठेकेदारले सो समयमा सक्ने भनि जनाएको प्रतिवद्धता</td> <td>नगरकार्यपालिका</td> </tr> </tbody> </table>	सि.न.	म्याद थप निर्णय मिति	कहिले देखि	कहिले सम्म	म्याद थप गर्नुपर्नेको कारण	निर्णय तह	१.	२०७४।१।२६	२०७४।३।१७	२०७४।१।२०	मास्टर प्लानको ले आउट परिवर्तन गर्नुपर्ने ।	नगरप्रमुख	२.	स्पष्ट नभएको	२०७४।१।२१	२०७४।०४।०४	समिक्षा बैठकमा कार्यप्रगतिको आधार ।	नगरप्रमुख	३.	२०७४।३।२९	२०७४।४।५	२०७४।१।१६	ठेकेदारले सो समयमा सक्ने भनि जनाएको प्रतिवद्धता	नगरकार्यपालिका	
सि.न.	म्याद थप निर्णय मिति	कहिले देखि	कहिले सम्म	म्याद थप गर्नुपर्नेको कारण	निर्णय तह																					
१.	२०७४।१।२६	२०७४।३।१७	२०७४।१।२०	मास्टर प्लानको ले आउट परिवर्तन गर्नुपर्ने ।	नगरप्रमुख																					
२.	स्पष्ट नभएको	२०७४।१।२१	२०७४।०४।०४	समिक्षा बैठकमा कार्यप्रगतिको आधार ।	नगरप्रमुख																					
३.	२०७४।३।२९	२०७४।४।५	२०७४।१।१६	ठेकेदारले सो समयमा सक्ने भनि जनाएको प्रतिवद्धता	नगरकार्यपालिका																					

४.	२०७५।१।३०	२०७५।१।१७	२०७५।१।२०	अत्यधिक वर्षा, निर्माण सामग्री अभाव	नगरप्रमुख
५.	२०७५।१।२०	२०७५।१।२१	२०७६।०।२०	अत्यधिक वर्षा, ज्यामीको अभाव, Undergrounding Cabling का पाईपहरु फूट्न गएको	नगरप्रमुख
	उपरोक्त अनुसार सम्बन्धित ठेकेदारलाई ठोस आधार बेगर म्याद थप गर्दै गएको देखिन्छ, भने मिति २०७५।३।२९ गते नगरकार्यपालिकाले अन्तिम पटकका लागि म्याद थप गरिएकोमा नगरप्रमुख स्तरीय निर्णयबाट म्याद थप गरिएकोले बाँकि अवधिको समेत नगरकार्यपालिकाबाट नै म्याद थप गर्नुपर्ने अन्यथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ मा पूर्व निर्धारित क्षतिपूर्ति सम्बन्धमा आपूर्तिकर्ता, परामर्शदाता, खरिद सम्भौतामा असुल हुनुपर्ने देखिन्छ।				
	आधारभूत परिक्षा सञ्चालन				
93.	<p>प्रा.स.रतन बहादुर विष्टलाई देहाय बमोजिमको कार्यक्रममा रकम भुक्तानी गर्नेक्रममा देहाय बमोजिम देखिएको :</p> <p>क) परिक्षा सञ्चालनको लागि रु.२,४३,७८०। भुक्तानी :</p> <p>१. खर्चरकम रु.२,४३,७८०। खर्च अभिलेख भएको भएतापनि खर्चको भरपाई रु.२४३७५३। को मात्र संलग्न भएकोले पेश भएको भन्दा बढि भुक्तानी रकम रु.२७ असुल हुनुपर्ने,</p> <p>२. पेश भएको पारिश्रमिक खर्चको भरपाई रु.२४३७५३। मा नियमानुसार १५ प्रतिशत करकट्टि गर्नुपर्नेमा भरपाईमा १ प्रतिशत सामाजिक सुरक्षाकर कट्टि गरी भुक्तानी दिएको देखाईएको भएतापनि सो रकम दाखिला समेत भएको नदेखिएकोले पारिश्रमिक कर रु.३६,५६३। दाखिला गर्नुपर्ने,</p> <p>ख) आधारभूत तह कक्षा ८ को वार्षिक परिक्षामा उत्तरपुस्तिका परीक्षण :</p> <p>१ जानकी बुढा समेत ९१ जनालाई पारिश्रमिक रु.२,३८,३८०। रकम भुक्तानीमा नियमानुसार १५ प्रतिशत करकट्टि गर्नुपर्नेमा नभएकोले रु.३५,७५७। असुल हुनुपर्ने ।</p>				७२३४७.००
94.	प्रा.स.रतन बहादुर विष्टलाई परिक्षा सञ्चालनवापत रु.१,७९,९७५। पेशिक रकम फर्च्यौट गर्नेक्रममा केन्द्राध्यक्ष लगायत विभिन्न पदाधिकारीहरुलाई रु.१,४९,९७५। पारिश्रमिक भुक्तानीमा नियमानुसार १५ प्रतिशत करकट्टि नभएकोले असुल हुनुपर्ने रु.				२२४९६.००
95.	म्याक्सवेल प्रिन्टर्स नेपालगञ्जबाट परिक्षा सञ्चालनको लागि थप कपि आवश्यक भएको भनि रु.४९,७२०। भुक्तानी भएको भएतापनि खरीद भएका सामग्रीहरुको खरीद आदेश, दाखिला प्रतिवेदन समेत नभएकोले आवश्यक कागजात संलग्न गरी नियमित गर्नुपर्ने रु.				४९७२०.००
	वालसंरक्षण तथा वालश्रम न्यूनिकरण कार्यक्रम (यूनिसेफ) :				
96.	<p>वालसंरक्षण तथा वालश्रम न्यूनिकरण कार्यक्रममा श्रोतव्यक्ति श्री भिम राज अवस्थीलाई २ दिनको पारिश्रमिक रु.१५०००। र मस्यौदा लेखनवापत रु.२५,०००। एकमुष्ट पारिश्रमिक भुक्तानी उपलब्ध गराएकोमा देहाय बमोजिम देखिन्छ :</p> <p>१. प्रदेश न.५ प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालय बटवलको सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धि निर्देशिका, २०७५ को परिच्छेद २ को ४(१) मा जिल्लातथा स्थानीयस्तरको कार्यक्रममा वाहिरी प्रस्तुतकर्ता भएमा कार्यपत्र तथा प्रवचन समेतको रु.२,५००। उपलब्ध गराउन सक्ने व्यवस्था भएकोमा नियममा व्यवस्था भएको भन्दा बढि श्रोतव्यक्तिको भुक्तानी रकम रु.१०,०००। असुल हुनुपर्ने,</p> <p>२. मस्यौदा लेखनवापत भुक्तानी रकमको आधार र खर्चको मापदण्ड समेत उल्लेख नभएकोले स्पष्ट आधार र मापदण्ड पेश गर्नुपर्ने अन्यथा असुल हुनुपर्ने देखिन्छ।</p>				३५०००.००
97.	वालविवाह, वालश्रम, मानववेचविखत सम्बन्धि साप्ताहिक अन्तरक्रिया कार्यक्रम वापत सद्भाव नेपाललाई कार्यक्रम उत्पादन र प्रशारणवापत रेडियो सद्भाव नेपालगञ्जलाई रु.३६,०००। रकम भुक्तानीमा नियमानुसार १.५ प्रतिशत अग्रिम आयकर कट्टि नभएकोले असुल हुनुपर्ने रु.				५४०.००
98.	कुमार एण्ड ब्रदर्स नेपालगञ्जलाई आयआर्जन सम्बन्धि कार्यक्रमको लागि विभिन्न सामग्री खरिदवापत सोभै रु.५,७०,०००। रकम भुक्तानी भएको देखिन्छ। सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ मा रु.पाँच लाख रुपैया भन्दा बढिको				५७००००.००

	मालसामान सोभै खरिद गर्न सकिनेछैन भन्ने व्यवस्था भएकोले नियमित गर्नुपर्ने रु.																						
	हात्तिपाईले रोग निवारण कार्यक्रम (चालु)																						
99.	ओपिडि टिकट छपाईवापत सिता अफसेट प्रेस नेपालगञ्जलाई रु.९९,६६६। रकम भुक्तानीमा खर्चको विल, भरपाई, खरिद आदेश, दाखिला प्रतिवेदन संलग्न नगरि रकम भुक्तानी भएकोले असुल हुनुपर्ने रु.	99666.00																					
	साभेदार विकास कार्यक्रम																						
100.	नेपालगञ्ज उपमहानगरपालिकाको नगरकार्यपालिका बैठकबाट मिति २०७५ वैशाख १५ गते साभेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ स्वीकृत गरी कार्यान्वयन गरिएको देखिन्छ। शहरी गरिवीका मूलभूत कारणहरुको सम्बोधन गरी असमान शक्ति सम्बन्धमा परिवर्तन ल्याउन सिमान्तकृत र गरिवीको अन्तरनिहित कारणहरुको विश्लेषण गरी समुदायको सामाजिक, आर्थिक आयआर्जन उकासी गरिवी न्यूनिकरण र दिगो विकासको अवधारणालाई संस्थागत गर्ने कार्यमा टेवा पुर्याउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन भएको देखिन्छ।																						
101.	अर्थमन्त्रालयबाट विशेष अनुदानस्वरुप रु.पाँच करोडको अख्तियारी प्राप्त भएको र यस कार्यक्रम अन्तर्गत यस अघि मौज्जात बाँकि भएको रकम रु.२१,०८,०६६।७६ समेत यस कार्यक्रम अन्तर्गत खर्च तथा लगानी गरिएको देखिन्छ।																						
102.	२०७६ असार मसान्तसम्मको ऋण लगानी विवरण कार्यालयबाट देहायवमोजिम पेश भएको छः																						
	<table border="1"> <thead> <tr> <th>क्र.स.</th> <th>विवरण</th> <th>संख्या /रकम</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>ऋण लिएका जम्मा व्यवसायी संख्या</td> <td>२४७ जना</td> </tr> <tr> <td>२.</td> <td>कुल ऋण लगानी रकम</td> <td>रु.१,६३,५७,०००।-</td> </tr> <tr> <td>३.</td> <td>फिर्ता सावा प्राप्त</td> <td>रु.१५,७३,१६८।-</td> </tr> <tr> <td>४.</td> <td>व्याज प्राप्त</td> <td>रु.१,१५,८४०।-</td> </tr> <tr> <td>५.</td> <td>बुझाउन बाँकि व्याज रकम</td> <td>रु.७,६८९।-</td> </tr> <tr> <td>६.</td> <td>बुझाउन बाँकि सावा रकम</td> <td>रु.१,४७,८३,८३२।-</td> </tr> </tbody> </table>	क्र.स.	विवरण	संख्या /रकम	१.	ऋण लिएका जम्मा व्यवसायी संख्या	२४७ जना	२.	कुल ऋण लगानी रकम	रु.१,६३,५७,०००।-	३.	फिर्ता सावा प्राप्त	रु.१५,७३,१६८।-	४.	व्याज प्राप्त	रु.१,१५,८४०।-	५.	बुझाउन बाँकि व्याज रकम	रु.७,६८९।-	६.	बुझाउन बाँकि सावा रकम	रु.१,४७,८३,८३२।-	
क्र.स.	विवरण	संख्या /रकम																					
१.	ऋण लिएका जम्मा व्यवसायी संख्या	२४७ जना																					
२.	कुल ऋण लगानी रकम	रु.१,६३,५७,०००।-																					
३.	फिर्ता सावा प्राप्त	रु.१५,७३,१६८।-																					
४.	व्याज प्राप्त	रु.१,१५,८४०।-																					
५.	बुझाउन बाँकि व्याज रकम	रु.७,६८९।-																					
६.	बुझाउन बाँकि सावा रकम	रु.१,४७,८३,८३२।-																					

103.	आन्तरिक आय :		
103.1.	<p>आर्थिक कार्यविधि ऐन, २०५५ को परिच्छेद ४ दफा १२ र १३ ले राजस्वको अभिलेख अध्यावधिक गरी सोको लेखापरीक्षण गराउने जिम्मेवारी कार्यालय प्रमुखको हुने व्यवस्था रहेको छ । आर्थिक कार्यविधि ऐन, २०५५ को दफा १०(१) बमोजिम कारोवारको लेखा महालेखा परीक्षकको कार्यालयबाट स्वीकृत भए बमोजिमको ढांचामा राख्नुपर्ने व्यवस्था छ । सोही ऐनको दफा १३(१) बमोजिम आफ्नो जिम्मा भएको सरकारी नगदीको हकमा सोही दिन वा त्यसको भोलिपल्ट दाखिला गर्नुपर्ने उल्लेख छ । यस वर्ष कार्यालय र अन्तर्गतका वडा कार्यालयबाट मालपोत, सिफारिस, पञ्जिकरण, नगदी लगायतका शीर्षकमा आन्तरिक आम्दानी गरेकोमा नगदी रसिदनियन्त्रण खाता राखेको देखिएन । कार्यालयले म.ले.प. फारमहरुको अवलम्बन नगरी आम्दानी जनाएकोले वास्तविक आम्दानी एकिन गर्न सकिने देखिदैन । साथै निम्नबमोजिम राजश्व फारामहरु नराखेकोले असुल भएको रकम हिनामिना समेत हुने संभावना देखिएकोले आन्तरिक नियन्त्रण हुने गरी तोकिए बमोजिमका निम्न फारमहरु अनिवार्य प्रयोग गरी राजस्वको लेखा राख्नु पर्ने देखिन्छ ।</p> <ul style="list-style-type: none"> - नगदी प्राप्ती रसिद म.ले.प फाराम नं. १०१ - दैनिक राजश्व / आम्दानी खाता म.ले.प फाराम नं. १०२ - गोश्वारा भौचर (राजश्व) म.ले.प फाराम नं. १०३ - राजश्व / आम्दानीको शीर्षकगत खाता म.ले.प फाराम नं. १०४ - राजश्व आम्दानीको गोश्वारा खाता म.ले.प फाराम नं. १०५ - राजश्व आम्दानीको दैनिक नगद प्राप्त गोश्वारा खाता म.ले.प फाराम नं. १०६ - राजश्व आम्दानीको दैनिक बैंक भौचर प्राप्त गोश्वारा खाता म.ले.प फाराम नं. १०७ 		
104.	<p>सामाजिक सुरक्षा अनुदान : सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७२ को दफा २२ बमोजिम सामाजिक सुरक्षा भत्ता रकम पालिकामा बैंक मार्फत गरिने गाउँपालिकामा बैंकिङ सुविधा भए बैंक मार्फत भत्ता वितरण गरिने व्यवस्था मिलाउने उल्लेख छ । यस वर्ष पालिकाले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गरेको देखियो । तर लाभग्राहीको MIS अनुसार खाता नं. पेशकी फछ्यौट गर्दा संलग्न राख्नुपर्नेमा सोको विवरण प्राप्त भएन ।</p>		
104.1.	<p>सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि, २०७२ को दफा ९ अनुसार गाउँपालिका वा नगरपालिकाले भत्ता पाउने लाभग्राहीहरुको फोटो सहित अनुसूचि ५ बमोजिमको मूल अभिलेख अध्यावधिक गरी राख्नु पर्ने व्यवस्था छ । सामाजिक सुरक्षा पाउने व्यक्तिको नामनामेसी, नागरिकता नं., परिचय पत्र नं., फोटो आदि विवरण अध्यावधिक राखि मूल अभिलेख खाता व्यवस्थित गरी सोहि प्रमाणका आधारमा वित्तिय सूचना प्रणाली (MIS) मा डाटा अपलोड गर्दै दोहोरो नपर्ने गरी अभिलेख भिडान हुने गरी राख्नु पर्दछ । तर</p>		

<p>कार्यालयले मूल अभिलेख खाता वडा कार्यालयमा रहेको जनाई लेखापरीक्षणका लागि पेश नगरेको, अन्य विषयका हकमा उमेर पुरा भएपछिवा भत्ता पाउने भएपछि अभिलेखमा फोटो तथा ल्याप्चे नलगाई सोभै सफ्टवेयर इन्ट्री गरेको, सम्बन्धित वडाबाट नामनामेसी सहित अभिलेख व्यवस्थित गरी सिफारिस सहित कागजात प्राप्त भएपछि MIS मा प्रविष्ट गर्नुपर्नेमा सोभै गर्ने गरेको, अनुसूची ८ मा थप भएका र हराएका व्यक्तिको विवरण भरि प्राप्त नभएको केही नामनामेसी सफ्टवेयरबाट सोभै हटाउने र थप्ने कार्य भएको, वित्तिय सूचना प्रणालीमा सामान्य कुरा फरक भएमा समेत भिडान भई नामनामेसी प्रविष्ट गरेको, एउटै नागरिकता नं. भएकाको समेत MIS मा प्रविष्ट भएबाट वित्तिय सूचना प्रणाली भरपदो र विश्वसनिय नभएकाले सम्बन्धित निकायले सो प्रणालीमा भत्ता पाउनेको नामनामेसी दोहोरो नपर्ने गरी System बाट नियन्त्रण हुने गरी व्यवस्थित गर्नुपर्दछ ।</p>		
--	--	--

<p>एकिकृत शहरी विकास, क्षेत्रिय शहरी विकास आयोजना, आयोजना कार्यान्वयन ईकाई नेपालगञ्ज</p>			
<p>आर्थिक कारोवारको विवरण :</p>			
<p>Nepalgunj Sub-Metropolitan City Integrated & Regional Urban Development Project ADB Loan & Grant with GoN Grant Statement of Budget Release, Expenditure and Balance FY 2075/076</p>			
<p>Descriptions</p>	<p>Income</p>	<p>Expenditure</p>	<p>Balance</p>
<p>RUDP Component</p>		<p>Grand Total</p>	<p>Grand Total</p>
<p>A- Civil Works (Roads & Drainage)</p>	<p>734,600,000.00</p>	<p>736513081</p>	<p>(1,913,081.00)</p>
<p>B- Consultancy Services</p>	<p>20,000,000.00</p>	<p>15339536</p>	<p>4,660,464.00</p>
<p>Total L.B. C. Capital Grants (A+B)</p>	<p>754,600,000.00</p>	<p>751852617</p>	<p>2,747,383.00</p>
<p>C- Incremental Recurrent Costs</p>	<p>11,400,000.00</p>	<p>3635413.23</p>	<p>7,764,586.77</p>
<p>Grand Total (A+B+C)</p>	<p>766,000,000.00</p>	<p>755,488,030.23</p>	<p>10,511,969.77</p>
<p>IUDP Component</p>			
<p>A - Solid Waste Management</p>		<p>210,404,470.20</p>	<p>(210,404,470.20)</p>
<p>B- Community Development Works</p>		<p>13,238,437.00</p>	<p>(13,238,437.00)</p>
<p>C- Consulting Services (DSC)</p>		<p>5,380,854.00</p>	<p>(5,380,854.00)</p>
<p>D- Consulting Services (NGO)</p>		<p>8,936,665.00</p>	<p>(8,936,665.00)</p>

Total (A+B+C+D) = E	349,905,461.29	237,960,426.20	111,945,035.09
Incremental Recurring Cost = F	2,400,000.00	2,400,000.00	-
Total (E+F)	352,305,461.29	240,360,426.20	111,945,035.09

105. एकिकृत शहरी बिकास आयोजना (IUDP) :
यस आर्थिक वर्ष २०७५।०७६ मा एकिकृत शहरी बिकास आयोजना (IUDP) तर्फ निम्न रकम प्राप्त भएको देखिन्छ ।

पुजिगत खर्च खाताबाट प्राप्त	सञ्चित कोषबाट प्राप्त	RUDP बाट प्राप्त	नगरपालिकाको आन्तरिकबाट प्राप्त	कैफियत
७१०००००	१४५१५९९११००	७००००००	०।००	
१००००००	१६५०००००	२००००००	०।००	
९०००००	३५९१०९	१००००००	०।००	RUDP खर्च खाताबाट सोझैभुतानी (RAMKYNANC JV)
०।००	८५४३३३६८	१६५०५१०५	०।००	RUDP खर्च खाताबाट सोझैभुतानी (RAMKYNANC JV)
०।००	४००००००	४००००००।००	०।००	
०।००	२६४७३६६३	०।००	१५०००००	नगरपालिकाको खर्च खाताबाट सोझै भुतानी (RAMKYNANC JV)
०।००	१००००००	०।००	५००००००	नगरपालिकाको खर्च खाताबाट सोझै भुतानी (RAMKYNANC JV)
०।००	५०००००	०।००	०।००	
१८००००००	३३३२८२१२३	१५६५०५१०५	२०००००००	

ग्रामिण शहरी बिकास आयोजना (RUDP) :

यस आर्थिक वर्ष २०७५।०७६ मा ग्रामिण शहरी बिकास आयोजना (RUDP) तर्फ निम्न रकम प्राप्त भएको देखिन्छ ।

पुजिगत खर्च खाताबाट प्राप्त	सञ्चित कोषबाट प्राप्त	IUDP बाट प्राप्त	नगरपालिकाको आन्तरिकबाट प्राप्त	कैफियत
२९६०००००।००	५६००००००।००	७००००००।००	०।००	
१००००००।००	८००००००।००	२००००००।००	०।००	IUDP खर्च खाताबाट सोझैभुतानी (RAMKYNANC JV)
२४०००००।००	६००००००।००	५००००००।००	०।००	IUDP खर्च खाताबाट सोझैभुतानी (RAMKYNANC JV)
	४२०००००।००	१५०००००।००	०।००	
	१८०००००।००		०।००	
	३००००००।००		०।००	
४२०००००।००	७०९०००००।००	१५५०००००।००	०।००	

106. क्षेत्रीय शहरी बिकास आयोजना, आयोजना कार्यान्वयन इकाई, नेपालगंज उपमहानगरपालिका र एशियाली बिकास बैक विच नगरपालिकामा ड्रेनेज, रोड फुटफाथ तथा रोड फर्निचर निर्माण गर्ने कार्यको लागी आयोजना कार्यान्वयन भएको देखियो । यो योजना २०७५ फाल्गुण १६ मा सम्भौता भई ९०० दिन अर्थात ३० महिना अवधि रही २०७७ भाद्र १(१७ अगष्ट, २०२०) सम्म अवधि रहेको देखिन्छ । आयोजना संचालन गर्न परामर्शदाताको रुपमा वि.डि.ए. नेपाल प्रा.लि. / गिडान प्रा.लि. जे.भी. कार्यरत रहेको देखियो । आयोजना संचालनको लागी शुरुमा निर्माण व्यवसायी कालिका जेड.टि.एस.जे. जे.भी. सँग रु.१४४७९६४६५।८० को सम्भौता अंक भएकोमा भेरिएशन पश्चात रु.१६३५२९८१०६।३५ संशोधित सम्भौता रकम पुगेको देखिन्छ । आयोजनाबाट प्राप्त विवरण अनुसार हाल सम्म कुल योजनाको भौतिक प्रगति ९८.९९ प्रतिशत भएको देखिन्छ । आयोजनाको कार्य प्रगति स्थिति निम्न बमोजिम रहेको छ ।

S.N.	Work Activity	Original Contract	Revised Contract	Work Execution	Remarks
1	Urban Road	36.528 km	34.35km	31.92 km	
2	Road Side Drain	59 km	43.42 km	38.88 km	
3	Storm Water Drain	3.25 km	3.25 km	4.2 km	as per request from client
4	Culvert	17 Nos	17 Nos	21 Nos	as per request from client

	5	Tree Plantation	2000 Nos	2000 Nos	2464 Nos	as per request from client		
107.	<p>५० प्रतिशत मु.अ.कर कट्टा नगरेको : मुख्य अभिवृद्धि कर निमयावली, २०५३ (एक्काइसौं संशोधन समेत) २०७६ जेष्ठ १५ गतेदेखि सरकारी निकायले ठेक्का सम्झौता वा करार अन्तर्गत आपूर्ति हुने वस्तु वा सेवा बापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्ता लाई भुक्तानी गर्दा निजलाई भुक्तानी गर्ने मु.अ.कर रकमको पचास प्रतिशतले हुन आउने रकम निजको नामबाट सम्बन्धित आन्तरिक राजस्व शिर्षकमा जम्मा गरी बाँकी रहने कर बापतको रकम मात्र निर्माण व्यवसायी लाई भुक्तानी गर्नुपर्ने उल्लेख गरेको छ । निम्नानुसारका निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई मु.अ.कर रकमको ५० प्रतिशत कार्यालयले कट्टी गरी भुक्तानी गर्नुपर्नेमा पुरै भुक्तानी गरेकोले मु.अ.कर समायोजन प्रमाण पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने रु.</p>						3155594.8	6
	गो.भौ.नं. र मिति	निर्माण व्यवसायी /फर्मको नाम	भुक्तानी रकम	मु.अ.कर रकम	५०% रकम			
	28,29/2076/3 /31 (RUDP)	परामर्शदाता विडिए नेपाल प्रा.लि./गिडान प्रा.लि. जे.भी	10253846	1179646	589823			
	50/2075/12/1 (IUDP)	प्राञ्जल इन्जिनियरिङ्ग कन्सलटेन्सी(२०७६।३० को विजक)	2636198	303279.42	151639.71			
	56/2076/2/30 (IUDP)	RAMKY-NANC J.V	41867058.89	4816564.30	2408282.15			
		सदभाव प्रिन्टिङ्ग प्रेस	101700.00	11700.00	5850.00			
	hDdf				3155594.8	6		
108.	<p>Itergrated solid waste management sub-project IUDP/SWM/NPJ/ICB-02 एकिकृत शहरी विकास आयोजना अन्तर्गत, सेनटरी ल्याण्डफिल्ड मुख्य कार्यक्षेत्र रहेको तथा फोहोरमैलाको वर्गिकरण, संकलन तथा व्यवस्थापन गर्ने उद्देश्यले निर्माण व्यवसायी RAMKY and NANC J.V. काठमाण्डौसँग २०१६ जुन १३ मा संझौता भई ४ जुलाई २०१६ देखि १२ फेब्रुअरी २०१८ सम्ममा सम्पन्न गर्ने गरी शुरु संझौता भएको देखिन्छ । शुरु संझौता रकम रु.३३८८८७३२५।२० भएकोमा भेरिएशन २ पश्चात रु.३८९३४२००८।१२ अर्थात १४।८९ प्रतिशत भेरिएशन २०७५।६।११ को निर्णयले स्वीकृत गरेको देखिन्छ । भेरिएशन २ पश्चात सम्पन्न गर्नुपर्ने म्याद १५ डिसेम्बर २०१८ सम्म रहेकोमा काम सम्पन्न नभएकोले म्याद थपको स्थिति रहेको छ । हालसम्म नवौ रनिङ्ग विलसम्ममा रु.२८६७७७२०।२३६ र मुख्य समायोजन बापत रु.४९०३७१०८।११ खर्च गरेको देखियो ।</p>							
109.	<p>(IUDP/SWM/NPJ/ICB-02) :- (क) एकीकृत शहरी विकास आयोजना अन्तर्गत Integrated Solid Waste Management Sub-Project (IUDP/SWM/NPJ/ICB-02) को लागि निर्माण कम्पनी RAMKY-NANCE JV, Kuleswor, ktm.संझौता मिति 13 June, 2016 मा सम्पन्न भई मिति 13 June, 2016 मा कार्यादेश भएकोमा संझौता मितिले ६०० दिन अर्थात २०१८ फेब्रु १२ सम्म काम सम्पन्न हुन हालसम्म पनि म्याद थपकै स्थिति रहेको देखियो । हालसम्म आ.व.०७४/७५ सम्म मोबिलाइजेशन पेशकी रु.४,२४,७२,९४९। मध्ये आ.व. को अन्तसम्म रु.१,३८,३६,३८८।२६ अझै कट्टी हुन बाँकी देखिन्छ । आ.व. को अन्तसम्म रु.३०,७१,७७,७४८।८१ काम सम्पन्न भै भुक्तानी भएको छ । पेश भएको कागजात अनुसार आ.व. को अन्तसम्म वित्तीय प्रगति बरीब ७९.०० प्रतिशत रहेको र मोबिलाइजेशन पेशकी अझै करीब ३३ प्रतिशत बाँकी देखिएकोले संझौताको व्यवस्था अनुसार मोबिलाइजेशन पेशकी फरफारक भैसक्नुपर्नेमा सचेतता अपनाउनु पर्ने देखिन्छ । साथै चालु आ.व. को लेखापरीक्षण अवधिसम्म दुईपटक गरी रु.५,०४,५४,६७५।०० को छ्द स्वीकृत भई शुरु संझौता रकमको १४.८९ प्रतिशत भएको देखिन्छ । आयोजना सकिनुपर्ने मिति भन्दा करीब १० महिना ढिलो गरी VO समेत २ पटक स्वीकृत भएता पनि हालसम्म पनि योजनाको ७९५ मात्र प्रगतिलाई सन्तोषजनक मान्न सकिदैन ।</p>							

	समयमै आयोजना सम्पन्न गर्ने तर्फ ध्यान पुगनुपर्ने देखिन्छ । उक्त आयोजना तर्फ नै साना पूर्वाधार तर्फको कार्य उल्लेखनीय रूपमा समयमै सम्पन्न भएको देखिएता पनि आ.व. को अन्तमा पेशकी बाँकी देखिएका योजनाहरु सम्भौता अवधिभित्रै सम्पन्न गर्न ध्यान पुगनुपर्ने देखिन्छ ।		
--	---	--	--

	वडा कार्यालय तर्फ :		
110.	वडा कार्यालयको खर्च गर्ने अख्तियारी सम्बन्धमा : नेपालगञ्ज उपमहानगरपालिका, नगरकार्यपालिकाको कार्यालयको मिति २०७५/०४/२७गते च.न. ५२० को पत्रबमोजिम सवैवडा कार्यालयहरुलाई आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेट रु.२२,६०,६९,९९९.०० रकम बराबरको अख्तियारी प्रदान गरिएको देखिन्छ । शर्तमा भुक्तानी आदेश सहितको सिफारिश वडा कार्यालयबाट उपमहानगरपालिकामा पेश गर्ने र सम्बन्धित सेवाप्रदायकलाई रकम भुक्तानी उपलब्ध गराउने व्यवस्था बमोजिम खर्चको विल, भरपाई प्रमाणित गर्नेकाम वडा अध्यक्षबाट र भुक्तानी आदेश सिफारिश वडा अध्यक्ष र वडासचिवबाट संयुक्त भएबमोजिम उपमहानगरपालिकाबाट सो को आधारमा भुक्तानी गरेको देखिन्छ ।		
111.	पेशिक सम्बन्धमा : आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ७४ मा पेशिक दिने र फछ्यौट सम्बन्धि व्यवस्था छ । नियममा व्यवस्था भएबमोजिम कार्यसम्पन्न भएपछि तोकेको समयमा पेशिक फछ्यौट गर्नुपर्ने सम्बन्धित कर्मचारी, व्यक्ति, फर्मको जिम्मेवारी हो । आ.व.को अन्तमा समेत केहि वडा कार्यालयहरुको पेशिक बाँकि रहेको देखिन्छ । कार्यालयले असार महिनाको अन्तिम सम्म पनि पेशिक उपलब्ध गराएको देखिन्छ । नियममा व्यवस्था भएबमोजिम पेशिक फछ्यौट नगरेमा कारवाहि गरिने प्रावधान भएकोले म्यादभित्र पेशिक फछ्यौट गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।		
112.	खर्च भुक्तानी र अभिलेख सम्बन्धमा : नेपालगञ्ज उपमहानगरपालिका, नगरकार्यपालिकाको कार्यालयबाट यस आ.व.को खर्च अभिलेखका लागि वडागत विनियोजित बजेटलाई नगरपालिकाबाट नै पेशिक स्वरुप भुक्तानी भएकोमा त्यसपछि अख्तियारी प्रदान गरिएको देखिन्छ । खर्च अभिलेख गर्ने क्रममा वडा कार्यालयले केहि खर्च शिर्षकहरुको खर्चको सक्कल श्रेस्ता र अभिलेख उपमहानगरपालिकामा नै गरिएको हुदा उपमहानगरपालिका र वडाकार्यालयहरुको अभिलेख मिल्न सकेको छैन । उदाहरणको लागि वडागत ठेक्काबाट सञ्चालित योजनाहरुको श्रेस्ता, कन्टेन्जेन्सी कट्टि भएको रकम, अख्तियारी पठाउनु पूर्व वडा कार्यालयहरुलाई पेशिक स्वरुप दिईएको रकम लगायतका शिर्षकहरुको अभिलेख दुईतर्फ भएको हुदा वास्तविक खर्चको विवरण एकै ठाउमा स्पष्ट हुनसकेको छैन । नेपालगञ्ज उपमहानगरपालिकाको खर्च विवरण प्रतिवेदन बमोजिम सवै वडाहरुको खर्च रकम र खर्च अभिलेखमा फरक देखिन आएको छ ।		
113.	खर्चको दर, नर्म्स, कार्यान्वयन र खर्च भुक्तानी सम्बन्धमा : वडा कार्यालयहरुले विभिन्न प्रशिक्षण, तालिम लगायतका विभिन्न कार्यक्रममा खर्चको दर र नर्म्स स्वीकृत गरी कार्यान्वयन गरेको देखिदैन । जसले गर्दा विभिन्न तालिम, कार्यक्रमहरुमा प्रशिक्षक भत्ता, अनुगमन भत्ता, कार्यपत्र खर्च, प्रस्तावना तथा प्रतिवेदन लेखन, खाजा तथा खाना खर्च, विभिन्न स्टेशनरी उपलब्ध गराउने क्रममा कर्मचारी तथा संस्थापिच्छे नै फरक फरक पेश हुन आई खर्च भुक्तानी भएको देखिएको छ । उदाहरणको लागि वडा कार्यालय, विभिन्न संस्थाहरुले देहाय बमोजिम खर्च भुक्तानी लिएको देखिन्छ : <ul style="list-style-type: none"> ▪ प्रस्तावना र प्रतिवेदन लेखनवापत रु.५००। देखि रु.१०,०००।- सम्म, ▪ प्रशिक्षक खर्चवापत प्रतिसेसन रु.३००।- देखि रु.७,५००।- सम्म, 		

	<ul style="list-style-type: none"> ■ खाजा तथा नास्ता खर्चवापत रु.२५१- देखि रु.५०० सम्म ■ स्टेशनरी खर्चवापत रु.५० देखि रु.५०० सम्म, ■ यातायात खर्चवापत रु.५०- देखि रु.१,०००- सम्म, ■ अनुगमन खर्चवापत रु.५००- देखि रु.५०००- सम्म, ■ व्यवस्थापन तथा समन्वय खर्चवापत रु.५०० देखि रु.२५०० सम्म, ■ संयोजक भत्तावापत रु.५०० देखि रु.२५०० सम्म । आदि । <p>तसर्थ नगरकार्यपालिकाबाट खर्चको दर, नर्स र मापदण्डमा एकरूपता ल्याउनको लागि नर्स स्वीकृत गरी कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।</p>		
114.	<p>जिन्सी व्यवस्थापन सम्बन्धमा : वडा कार्यालयहरूको जिन्सी व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन देहायका कार्य गर्नु पर्ने देखिन्छ ।</p> <ul style="list-style-type: none"> ■ कार्यालयमा रहेका खप्ने जिन्सी सामान हरूमा स्पष्ट देखिने गरी जिन्स सकेत नम्बर उल्लेख गर्नुपर्ने, ■ खर्च भएर जाने सामानहरूको खर्च देखाउने परिपाटि विना मागफाराम, बुझिलिएको समेत एकिन नभई कार्यालयको काममा खर्च भएको भनि विना आधार खर्च देखाउने गरिएको छ, ■ वार्षिक रुपमा अनुमान गरिएका सामानहरू आवधिक रुपमा खरिद गरी त्यसको उचित रुपमा खर्च गर्ने परिपाटी मिलाउने, ■ खरिद गरिएका सामानको मूल्य स्पेशिफिकेशन लगायतका सामानसँग सम्बन्धित विवरणहरू जिन्सी खाता प्रष्टरुपमा खोलेर राख्नुपर्ने देखिन्छ । 		
115.	<p>लेखासम्बन्धि कर्मचारीको व्यवस्थापन र अभिलेख सम्बन्धमा : यस उपमहानगरपालिका अन्तर्गतका कुनैपनि वडा कार्यालयहरूमा लेखा सम्बन्धि कार्य गर्ने लेखाका कर्मचारीहरूको व्यवस्थापन गरिएको छैन, तरपनि कार्यालयले वडागत अख्तियारी वडाकार्यालयहरूमा पठाएको छ । वडा कार्यालयहरूमा लेखाको कर्मचारी वा यस सम्बन्धि कार्य गर्ने दक्ष कर्मचारीहरू नहुदा आर्थिक अभिलेखको व्यवस्थित लेखाप्रणाली, खर्चभुक्तानी प्रकृया, नियमानुसारकरकट्टि, वित्तिय विवरण तयारी उचित ढंगबाट हुन नसकेको देखिन्छ । तसर्थ वडाकार्यालयहरूमा लेखा र लेखासम्बन्धि कर्मचारीको व्यवस्था, विद्यमान कर्मचारीहरूलाई लेखासम्बन्धि विशेष तालिम, लेखासम्बन्धि सफ्टवेयर तालिम उपलब्ध गराई लेखाप्रणाली व्यवस्थित गर्नुपर्ने देखिन्छ ।</p>		
116.	<p>राजश्वको अभिलेख र व्यवस्थापन सम्बन्धमा : यस उपमहानगरपालिकामा राजश्व सम्बन्धि सफ्टवेयर सञ्चालनमा ल्याएको भएतापनि २३ ओटै वडाकार्यालयहरूमा राजश्व सम्बन्धि सफ्टवेयर सञ्चालन गरिएको छैन । तसर्थ वडाकार्यालयहरूको राजश्वको अभिलेखलाई व्यवस्थित गर्नको लागि राजश्व सम्बन्धि सफ्टवेयर जडान गरी सम्बन्धित कर्मचारीहरूलाई सो सम्बन्धि तालिम प्रदान गरेर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।</p>		
	आन्तरिक आय:		
117.	<p>एकिकृत सम्पत्ति कर : एकिकृत सम्पत्तिकर असुल गर्ने अधिकार नगरपालिकामा सरे देखिको घरजग्गा करको सालवसाली बक्यौताको लगत तयार गरी सो अनुसार असुल गनुपर्नेमा सो अनुरूप गरेको पाईएन । करको दायराभित्र परेका करदाताले आफै आएर बुझाएको विवरणको आधारमा एकिकृत सम्पत्ति कर निर्धारण गरी असुल गर्ने गरेको पाईयो । करको दायरामा नआएका करदाताहरूलाई करको दायरामा ल्याउन सरकारी कार्यालयहरू र नक्साशाखाबाट प्रदान गरिने निर्माण कार्य सम्पन्न प्रमाणपत्रलाई आधार बनाई अनुगमन गरी करको दायराभित्र ल्याउन पहल गर्नुपर्ने देखिन्छ ।</p>		
118.	<p>व्यवसाय कर लगत : व्यवसायीहरूको लगत राखी राजश्व असुल गनुपर्नेमा सो अनुसार व्यावसायीहरूको लगत राखेको पाईएन । नगरपालिकाले व्यावसायी करदाताहरूको अभिलेख खडागर्न आन्तरिक राजश्व कार्यालयसंग यस नगरपालिका क्षेत्र भित्रको</p>		

	व्यावसायीहरूको अभिलेख माग गरी सम्पूर्ण व्यावसायीहरूलाई नगरपालिकाले लगाएको करको दायरामा ल्याउन सुझाव रहेको छ ।		
119.	आम्दानी ढिला दाखिला : वडा कार्यालयले प्राप्त गरेको रकमको नगदी रसिद काटी बुझिलिनु पर्नेछ । प्राप्त रकमको गोश्वरा भौचर उठाई आम्दानी बाधी भोलिपल्ट बैंक दाखिला गर्नु पर्ने व्यवस्था भएकोमा वडाहरूले उठाउदै आएको राजश्व समयमै दाखिला हुनुपर्ने व्यवस्थाको पालना गरी राजश्व दुरुस्त गर्नु पर्ने देखिन्छ ।		

	वडा नं. १ वडा अध्यक्षको नाम : श्री प्रमोद रिजाल वडा सचिवको नाम : श्री मखनराज गिरी श्री सन्तोषी विष्ट श्री अनुपमा दुवेद्री		
	पूँजिगत		
120.	२/२०७५.६.२९, आकाष्मिक सडक मर्मत सुधार तथा ग्रभेल र माटोपटान टोल विकास उ.स. ८६३२८५। मा खर्चको विल भर्पाई मूल्याङकन, करकट्टी रसिद संलग्न नभएकोले संलग्न गरी नियमित गर्नुपर्ने रु.	८६३२८५.००	
121.	५८/२०७६.३.१, समृद्धिका पाइलाहरु बाँकेले हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेवापत जम्मा विनियोजित बजेट रु १०,००,०००।- मध्ये संलग्न खर्चको विल, भरपाईहरु मध्ये माटोको कार्यको लागि रु १,३४,०००। भुक्तानी भएको देखिएकोले सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम सो काम वरावरको प्राविधिक विल समेत संलग्न गरि नियमित गर्नुपर्ने रु..	१३४०००.००	
122.	६२/२०७६.३.१, प्राकृतिक श्रोत संरक्षण तथा समाज विकास केन्द्र बाके करेसावारी कार्यक्रम अन्तर्गत जम्मा रु.२,५०,०००। बजेट विनियोजन भई खर्च भएकोमा देहाय बमोजिम देखिएको :-		
123.	कार्यक्रम संयोजक श्री हेमराज पोखेललाई ९ महिनाको मासिक रु.६,०००। का दरले रु.५४,०००। भुक्तानी भएको देखिन्छ । कार्यक्रमको शुरुवात कहिले देखि भएको हो ? लाभान्वित वर्गलाई तरकारी खेतीको लागि रकम खर्च गर्नुपर्नेमा मासिक तलव कार्यक्रम संयोजकलाई उपलब्ध गराउनुपर्ने स्पष्ट आधार देखिदैन ।		
124.	श्री हेमराज पोखेललाई प्रशिक्षकवापत रु.८,०००, कार्यक्रम संयोजक वापत रु.५४,०००। समेत भुक्तानी भएकोले एक जना व्यक्तिले दोहोरो सुविधा लिन नमिल्ने देखिएकोले प्रशिक्षकवापतको रकम रु.८,०००। असुल हुनुपर्ने रु.	८०००.००	
125.	प्रस्तावना तथा प्रतिवेदन लेखनवापत श्री विन्दुराज सापकोटालाई रु.२०,०००। भुक्तानी भएको देखिन्छ । प्रदेश न.५ प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालय बटवलको सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धि निर्देशिका, २०७५ को परिच्छेद २ को १५ मा भएको प्रतिवेदकको पारिश्रमिक सम्बन्धमा प्रतिवेदनको पारिश्रमिक प्रतिवेदन बुझाएपछि मात्र दिनुपर्दछ । प्रति कार्यक्रम रु.३,०००। भन्दा बढि हुनुहुदैन भन्ने व्यवस्था बमोजिम बढि भुक्तानी रकम रु.१७,०००। असुलउपर हुनुपर्ने रु.	१७०००.००	
126.	अन्नपुर्ण एग्रो फार्म ने.ग. बाट भिण्ड लगायत विभिन्न तरकारी ३०६१०।- को कसले ? कहिले ? कति कति परिमाणमा बुझेको हो ? सो को भरपाई संलग्न नभएकोले संलग्न गरी नियमित गर्नुपर्ने रु...	३०६१०.००	
127.	यस गोश्वारा भौचरबाट मात्र रु.८५,०००। भुक्तानीमा खर्चको विल भरपाई ७८,८७०। मात्र संलग्न भएकोले बढि भुक्तानी रकम रु.६,१३०।- असुल हुनुपर्ने रु.	६१३०.००	
128.	नेपालगञ्ज उपमहानगरपालिकाबाट समेत वित्तिय समानिकारण कृषि(चालु) शिर्षकको मिति ३६ (मिति २०७६।३।१३ गते) बाट यस वडामा यसै संस्थाबाट यसै कार्यक्रमवापत उल्लेखित पदाधिकारीहरूले सोही वरावरको पारिश्रमिक लिएको देखिएकोले रु.१,५०,०००।		

	भुक्तानी भएको देखिएकोले दोहोरो खर्च नभएको भनि एकिन हुन सकेन ।				
	वडा नं. २, वडा अध्यक्ष : श्री सुनिलसिंह हमाल वडा सचिव : श्री खेमराज सुवेदी				
129.	सिप प्रमाण पत्र: कार्यालयले भौ.नं ७६, २०७६।१४ युवा सूचना मञ्च बांके सगं सिलाइ कटाइ सम्बन्धी तालीम संचालन गर्न रु १००,००० भुक्तानि गरेको छ । तालीम संचालन गर्ने सेवाप्रदायक सिलाइ तालीम दिन सिप भएको प्रमाण पेश हुनु पर्ने रु.	100000.0 0			
130.	पारिश्रमिक कर: दा.२०७५।३।३९ आयकर ऐन २०५८ को दफा ८७ बमोजिम रोजगार दाताबाट अग्रिम रुपमा कर कट्टा गरी भुक्तानी दिनुपर्ने व्यवस्था गरेको छ । युवा सूचना मञ्च बांके द्वारा सञ्चालित सिलाइ कटाइ तालीम कार्यक्रम प्रशिक्षक भत्ता वापत रु ५०,०००।०० भुक्तानी गर्दा १५ प्रतिशत पारिश्रमिक कर वापत रु.६१५०।०० कट्टी गरेकोले नपुग रु १३५० कट्टी गरी सघीय संचित कोषमा दाखिला हुनु पर्दछ रु.	1350.00			
131.	नर्शा भन्दा बढी भुक्तानी : गो.भौ.नं.१०९ मिति: ०७६/३/१२ सार्वजनिक खर्चको मापदण्ड ,कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका ,२०७५ प्रदेश न.५ मा वुदा.न १(क) मा तालिम केन्द्रहरु बाहेक अन्य निकायबाट सञ्चालित सबै प्रकारका तालीम गोष्ठी,सेमिनार ,कार्यशालाको कार्यपत्र प्रस्तुतकर्ता पारिश्रमिक सम्बन्धमा कार्यपत्र वापत रु १०००।- , प्रवचन वापत रु ८००।०० र प्रतिवेदन लेखन वापत रु ३००० का दरले पारिश्रमिक दिनुपर्ने र सो देखी बाहेकका विषयहरु र उल्लेखित दरभन्दा अधिक दरमा खर्च गर्नुपरेमा आर्थिक मामिला तथा योजना मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र खर्च गर्नु पर्ने कानूनी व्यवस्था छ । वडामा शिक्षा युनेस्को क्लव द्वारा संचालित आयमूलक कार्यक्रममा प्रतिवेदन लेखन वापत शोभा गुरुडलाइ रु ५०००।०० भुक्तानि दिएकोमा नर्शा भन्दा बढी भुक्तानि रु २०००।०० असुल हुनु पर्ने रु.	2000.00			
	वडा नं. ३ वडा अध्यक्षको नाम :श्री अयुव सिद्धिकी वडा सचिवको नाम :श्री सरस्वती चौधरी श्री कञ्चन श्रेष्ठ				
132.	सडकबत्ति जडान: भौ.नं.०६, २०७६।०७।२८ बाट सडक बत्ति खरिद कार्य गर्न वडा अध्यक्ष मोहम्मद अयुव सिद्धिकीले रु.४४५८९८।०० भुक्तानी लिइ वालाजी ट्रेड इन्टरनेशनल, नेपालगंजबाट सामान खरिद गरिएको देखिन्छ । वडामा आवश्यक पर्ने सडक बत्ति जडानको लागि लागत अनुमान, र कार्यसम्पन्न प्रतिवेदन बेगर वडा अध्यक्षले सोभै बिलभर्पाइको आधारमा स्वयंम भुक्तानी लिइ कार्य गर्नु नियम संगत नदेखिएको साथै सो कार्य सम्पन्न भएको प्रमाण पेश गर्नुपर्ने रु.	445898.0 0			
133.	भुक्तानीमा कर कट्टी : आय कर ऐन, २०५८ को दफा ८७, ८८ र ८९ मा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ । देहाय बमोजिमको खर्च शिर्षकमा कर कट्टी नभएकोले असूल गरी दाखिला गर्नुपर्ने रु.....	11482.00			
	गो.भौ.नं. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत
	2076/1/2	सरसफाई कर्महरुको चैत्र महिनाको ज्याला	37500	375	
	84/2076/3/2 0	मानव अधिकार मञ्च नेपालगञ्ज	100000	2225	अग्रिम आय कर पारिश्रमिक कर
	86/2076/3/2 0	फातिमा फाउण्डेशन नेपाल, नेपालगञ्ज, सिलाई कटाइ तालिम	20000	200	सामाजिक सुरक्षा कर
	88/2076/3/2 0	गुरुकुल वचत तथा ऋण सहकारी संस्था नेपालगञ्ज	22450	2245	रिक्सा भाडा र टेन्ट भाडाको वहाल कर
	3/2075/6/4	सरसफाई कर्महरुको ज्याला भुक्तानी	68200	682	सामाजिक सुरक्षा कर
	39/2075/12/	जेष्ठ नागरिक सम्मान कार्यक्रम	154000	2310	आय कर कट्टी

	18						
	39/2075/12/18	जेष्ठ नागरिक सम्मान कार्यक्रम	11900	1190	आय कर कट्टी		
	42/075/12/9	खेलकुद सामाग्री खरिद	40000	600	आयकर कट्टी		
	44/2075/12/19	जमिल अन्सारी, खेलकुद सामाग्री खरिद	15000	225	आयकर कट्टी		
	45/2076/1/23	आल्मुनियम पार्टेशन	75348	1130	आयकर कट्टी		
	70/2076/3/19	ईन्धन खर्च	19945	300	आयकर कट्टी		
	जम्मा			11482			
134.	६४/२०७६.२.६, वडासचिव श्री कञ्चन श्रेष्ठको भ्रमण अवलोकन वापत उपलब्ध गराएको पेशिक रकम रु.२,००,०००। समेत पेशिक फछ्यौट नभएकोले नियमानुसार फछ्यौट गर्नुपर्ने रु...					२०००००.००	
135.	६७/२०७६.३.४, सरदारको घरदेखि बराती हलवाईको घरसम्म रहेको नाली मर्मत तथा ढक्कन निर्माण कार्यको लागि रु.१०,००,०००। खर्च भुक्तानीमा प्राविधिक मूल्यांकनको सि.न.५ को RCC Work मा ईष्टिमेट रु.५३३७६। भएकोमा मूल्यांकन भई खर्चभएको रकम रु.१,०१,९७२।- देखिएकोले ईष्टिमेट भन्दा बढि मूल्यांकन भई विना ईष्टिमेट संशोधन तथा भेरियशन आदेश बेगर बढि भुक्तानी भएको रकम नियमित गर्नुपर्ने रु.					४८५९६.००	
136.	यस वडा कार्यालयबाट तपशिल बमोजिमको मिति र गोश्वारा भौचरहरुमा विभिन्न व्यवसायिक फर्महरुलाई रकम भुक्तानीमा नियमानुसार करकटि भई चेक जारी भएको भएतापनि वडा कार्यालयले जारी भएको चेक सम्बन्धित निकायमा पेश गरी कर दाखिला गर्नुपर्नेमा चेक नै नसाटी वडा कार्यालयमा नै राखेकोले यसरी नियमानुसार कर दाखिला नभएको रकम असुल हुनुपर्ने रु.					५८४६९.००	
	गो.भौ.मिति	गो.भौ.न.	चेक मिति	चेक न.	करशिरषक	कर रकम	
	२०७६.३.२०	७७	२०७६.३.३१	४४३१०५५३	सामाजिक सुरक्षा	८६३.००	
	२०७६.३.२०	७७	२०७६.३.३१	४४३१०५५२	अग्रिम आयकर	४,०५३.००	
	२०७६.३.२०	८०	२०७६.३.२६	४४२७६९९३	सामाजिक सुरक्षा	८५३.००	
	२०७६.३.२०	८०	२०७६.३.२६	४४२७६९९२	अग्रिम आयकर	३,३२१.००	
	२०७६.३.२०	८२	२०७६.३.३१	४४३१०५५६	सामाजिक सुरक्षा	६२३.००	
	२०७६.३.२०	८२	२०७६.३.३१	४४३१०५५५	अग्रिम आयकर	८२५.००	
	२०७६.३.२०	८४	२०७६.३.२९	४४३१०८१२	पारिश्रमिक कर	१,५००.००	
			२०७६.२.३१	४४५९६२६६	सामाजिक सुरक्षा	३५२.००	
			२०७६.२.२	४४०१५४७३	सामाजिक सुरक्षा	२४८.००	
			२०७६.३.२०	४४४७४०९३	सामाजिक सुरक्षा	६३६.००	
			२०७६.२.२	४४०१५४७५	सामाजिक सुरक्षा	३८७.००	
			२०७६.२.३०	४४१४४२१५	अग्रिम आयकर	२५४.००	
			२०७६.३.२५	४४४७४३५४	अग्रिम आयकर		

						७६.००			
		२०७६.३.२०	४४४७४९२५	अग्रिम आयकर		९६२.००			
		२०७६.३.१२	४४२७७९२९	अग्रिम आयकर		१५०.००			
		२०७६.२.३१	४४५९६४६५	अग्रिम आयकर		४,००१.००			
२०७६.१.२	४५	२०७५.१२.५	१५२१००२०१	सामाजिक सुरक्षा		३७५.००			
२०७६.१.२३	५२	२०७६.३.१३		अग्रिम आयकर		७२.००			
२०७६.१.२४	५८	२०७६.१.२४		अग्रिम आयकर		१,१५५.००			
२०७६.१.३०	५९	२०७६.२.७		सामाजिक सुरक्षा		१,०९२.००			
२०७६.१.३०	५९	२०७६.२.७		अग्रिम आयकर		६,०४०.००			
२०७६.२.३	६२	२०७६.३.१७		अग्रिम आयकर		२२८.००			
२०७६.३.४	६८	२०७६.३.७		सामाजिक सुरक्षा		१३,२७६.००			
२०७६.३.४	६८	२०७६.३.७		अग्रिम आयकर		१,२९३.००			
२०७६.३.९	७२	२०७६.३.१५		अग्रिम आयकर		१,१८८.००			
२०७६.३.११	७४	२०७६.१.२४		अग्रिम आयकर		७२.००			
२०७६.३.६	७५	२०७६.३.२६		सामाजिक सुरक्षा		१२,८६९.००			
२०७६.३.६	७५	२०७६.३.२६		अग्रिम आयकर		१,५१७.००			
२०७६.३.२२	९२	२०७६.३.२०		अग्रिम आयकर		१८०.००			
				जम्मा		५८,४६१.००			
	वडा नं. ५ वडा अध्यक्षको नाम : श्री कैफुलवरा जोलाह वडा सचिवको नाम : श्री राजसिंह सिंजापति								
	चालु								
137.	४/२०७५.६.१६, यस गोश्वारा भौचरमा जम्मा खर्च अभिलेख रु.२,०४,८७५। भएकोमा देहाय बमोजिमको देखिएको : ■ खर्चको विल, भरपाई रु.१,९०,५००। मात्र संलग्न भएकोले बढि भुक्तानी रकम रु.१४,३७५। असुल हुनुपर्ने, एम.एस.ट्रेड इन्टरनेशनल नेपालगञ्जबाट १ थान मोटरसाईकल खरिदमा भुक्तानी भएको करयोग्य रकम रु.१,६८,५८४। को १.५ प्रतिशत अग्रिम आकयर असुल हुनुपर्ने रु.२,५२९।							१६९०४.००	
	पूजिगत								
138.	भुक्तानीमा कर कट्टी : आय कर ऐन, २०५८ को दफा ८७, ८८ र ८९ मा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ। देहाय बमोजिमको खर्च शिर्षकमा कर कट्टी नभएकोले असुल गरी दाखिला गर्नुपर्ने रु.....							16019.0	0
	गो.भौ.नं. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत				
	8/2075/12/18	जिन्दनाथ बाबा बाटो तथा नाला पिसिसि उपभोक्ता समितिको बाटो	93000.00	7905.00	बहाल कर				

	निर्माण कार्यमा भाडा भुक्तानी																				
	12/207512/29	नगरस्तरीय अपांगता सञ्जाल कार्यक्रम सञ्चालन	100000.00	340.00	अग्रिम आयकर																
	15/2076/1/11	जिन्दनाथ बावा बाटो तथा नाला पिसिसि उपभोक्ता समिति	436956.00	6116.00	सामाजिक सुरक्षा कर र अग्रिम कर कट्टी																
	19/2076/1/25	बालेमुन्ना र खेमराज शर्माको विचको कोलियामा नालीसहित पिसिसि निर्माण कार्य	3000.00	255.00	अग्रिम आयकर कट्टी																
	25/2076/1/31	वातावरण तथा बालअधिकार संरक्षण केन्द्र नेपाल, नेपालगञ्ज	92200.00	1403.00	अग्रिम आयकर कट्टी																
		hDdf		16019.00																	
	<p>वडा नं. ६</p> <p>वडा अध्यक्षको नाम : श्री समिर प्रताप सिंह</p> <p>वडा सचिवको नाम : श्री अमरदेव भारती</p> <p>श्री राजकुमार कार्कि</p>																				
139.	<p>पारिश्रमिक कर: १३२०७५/१०/१३ आयकर ऐन २०५८ को दफा ८७ बमोजिम रोजगार दाताबाट अग्रिम रुपमा कर कट्टा गरी भुक्तानी दिनुपर्ने व्यवस्था गरेको छ । नेपाल उत्पीडित उत्थान विकास द्वारा संचालित बालबालिकाको क्षमता विकास कार्यक्रम मा प्रशिक्षक भत्ता वापत रु ५४०० भुक्तानी गर्दा १५ प्रतिशत पारिश्रमिक कर वापत रु.८१० कट्टी नगरेकोले कट्टी गरी सघीय संचित कोषमा दाखिला हुनु पर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>प्रशिक्षक कर्ता</th> <th>पारीश्रमिक</th> <th>पारीश्रमिक कर</th> </tr> </thead> <tbody> <tr> <td>लोग बहादुर परीयार</td> <td>१८००</td> <td>२७०</td> </tr> <tr> <td>देवी गुरुङ</td> <td>१८००</td> <td>२७०</td> </tr> <tr> <td>तिला धामी</td> <td>१८००</td> <td>२७०</td> </tr> <tr> <td colspan="2">जम्मा</td> <td>८१०</td> </tr> </tbody> </table>					प्रशिक्षक कर्ता	पारीश्रमिक	पारीश्रमिक कर	लोग बहादुर परीयार	१८००	२७०	देवी गुरुङ	१८००	२७०	तिला धामी	१८००	२७०	जम्मा		८१०	810.00
प्रशिक्षक कर्ता	पारीश्रमिक	पारीश्रमिक कर																			
लोग बहादुर परीयार	१८००	२७०																			
देवी गुरुङ	१८००	२७०																			
तिला धामी	१८००	२७०																			
जम्मा		८१०																			
	<p>वडा नं. ७</p> <p>वडा अध्यक्षको नाम : श्री जुमन खाँ</p> <p>वडा सचिवको नाम : श्री दिपकुमार मल्ल</p>																				
	<p>वडा नं. ८</p> <p>वडा अध्यक्षको नाम : श्री सुरेन्द्र गुप्ता (वैश्य)</p> <p>वडा सचिवको नाम : श्री साधुराम चौधरी</p>																				
	<p>वडा नं. ९</p> <p>वडा अध्यक्षको नाम : श्री विष्णु बहादुर लामा</p> <p>वडा सचिवको नाम : श्री कञ्चन श्रेष्ठ</p> <p>श्री मखनराज गिरी</p>																				
140.	<p>नर्शा भन्दा बढी भुक्तानी : गो.भो.नं.१७ मिति: ०७५/०८/२४ सार्वजनिक खर्चको मापदण्ड ,कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका ,२०७५ प्रदेश न.५ मा बुदा.न १(क) मा तालिम केन्द्रहरु वाहेक अन्य निकायबाट सञ्चालित सबै प्रकारका तालीम गोष्ठी,सेमिनार ,कार्यशालाको कार्यपत्र प्रस्तुतकर्ता पारीश्रमिक सम्बन्धमा कार्यपत्र वापत रु १०००।- , प्रवचन वापत रु ८००।०० र प्रतिवेदन लेखन वापत रु ३००० का दरले पारीश्रमिक दिनुपर्ने र सो देखी वाहेकका विषयहरु र उल्लेखीत दरभन्दा अधिक दरमा खर्च गर्नुपरेमा आर्थिक मामिला तथा योजना मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र खर्च गर्नु पर्ने कानूनी व्यवस्था छ। युवा सूचना मञ्च वाके द्वारा संचालित हाउस वायरीड तालिम कार्यक्रममा प्रतिवेदन लेखन वापत रु ७०००।०० भुक्तानि दिएकोमा नर्शा भन्दा बढी भुक्तानि असुल हुनुपर्ने रु.</p>					4000.00															

स्रोत व्यक्तिको पद/नाम/ थर	दर	भुक्तानी हुनुपर्ने रकम	भुक्तानी भएको रकम	बढी भुक्तानी भएको रकम			
शिवराज तिमिल्सेना	३०००	३०००	७०००।००	४०००।००			
चालु							
141.	भुक्तानीमा कर कट्टी : आय कर ऐन, २०५८ को दफा ८७, ८८ र ८९ मा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ । देहाय बमोजिमको खर्च शिर्षकमा कर कट्टी नभएकोले असूल गरी दाखिला गर्नुपर्ने रु.....					11853.0	0
	गो.भौ.नं. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत		
	6/2075/7/26	न्यू रामदुत सप्लायर्स नेपालगञ्ज		254.00	अग्रिम आयकर कट्टी		
	26/2075/9/19	युवा सूचना मञ्च बाँके	14000.00	2100.00	अग्रिम आयकर कट्टी		
	27/2075/9/19	विभिन्न शिर्षकमा भुक्तानी	9150.00	9150.00	पारिश्रमिक कर र अग्रिम आयकर कट्टी		
	29/075/10/8	प्रिन्स फर्निचिङ. नेपालगञ्ज	9900.00	149.00	अग्रिम आयकर कट्टी		
	31/2075/11/21	न्यू रामदुत सप्लायर्स नेपालगञ्ज	13335.00	200.00	अग्रिम आयकर कट्टी		
	hDdf			11853.00			
142.	गो.भौ.नं. २४, दैनिक नेपालगञ्जलाई रु.१,८००। खर्च भएको भुक्तानी अभिलेख गरिएको भएतापनि खर्चको विल, भरपाई संलग्न नभएकोले खर्चको आधारवेगर भुक्तानी रकम असूल हुनुपर्ने रु.					१८००.००	
	पूँजिगत						
143.	भुक्तानीमा कर कट्टी : आय कर ऐन, २०५८ को दफा ८७, ८८ र ८९ मा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ । देहाय बमोजिमको खर्च शिर्षकमा कर कट्टी नभएकोले असूल गरी दाखिला गर्नुपर्ने रु.....					11105.0	0
	गो.भौ.नं. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत		
	9/2075/11/8	वालमन्दिरलाई खेलकुद सामाग्री वितरण कार्यक्रम	46612.00	619.00	अग्रिम आयकर कट्टी		
	12/2075/9/29	जनरल एण्ड अर्डर सप्लायर्स नेपालगञ्ज	9840.00	148.00	अग्रिम आयकर कट्टी		
	14/2075/10/15	ह्युमपाईप खरिद सप्लायर्स	65565.74	999.00	अग्रिम आयकर कट्टी		
	16/2075/10/15	यज्ञलक्ष्मी अटो डिप्टिव्युटर्स नेपालगञ्ज	269900.00	4048.00	अग्रिम आयकर कट्टी		
	18/2075/11/21	स्वास्थ्य वातावरण तथा सरसफाई कार्यक्रम	58771.00	791.00	अग्रिम आयकर कट्टी		
	40/2076/3/15	नेपाल रेडक्रस सोसाईटीको गेटदेखि भेरी होटल	15000.00	1500.00	बहाल करकट्टी		
	43/2076/3/2	आनन्दनगर टोल	15000.00	1500.00	बहाल कर कट्टी		

	3	उपभोक्ता समितिमार्फत विष्णु पौडेलको घरदेखि राजेश नकर्मिको घरसम्म पिसिसि कार्यको रकम भुक्तानीमा संलग्न खर्चको भरपाईमा मिक्चर भाडा	0	0		
	44/2076/3/2 5	बलराम ढुंगानाको घरदेखि सुर्य धितालको घरसम्म र ठाकुरको घरदेखि पूर्व पप्पु वाल्मिकीको घरसम्म पिसिसि कार्यको रकम भुक्तानीमा संलग्न खर्चको भरपाईमा मिक्चर भाडा	15000.0 0	1500.0 0	बहाल करकट्टी	
	hDdf			11105		
प्रमाण पेश नभएको :						
144.	(क) ५१/२०७६.३.३०, दैविप्रकोप उद्धार कार्यक्रम अन्तर्गत आगलागी पिडितहरुलाई वडा कार्यालयबाट श्री शाकुरुन ढपाली समेत १३ जनालाई रु.५,०००। देखि रु.१५,०००। सम्मका दरले जम्मा रु.९०,०००। खर्च अभिलेख गरेको पाईएको छ । १. सो रकम वरावर आर्थिक सहयोग गर्न सक्ने कुनै कानुनी आधार स्पष्ट देखिदैन, २. व्यक्तिलाई रकम भुक्तानीको आधार जस्तै : प्रहरी मुचुल्का, वडा मुचुल्का, नागरिकता लगायतका आवश्यक कागजात समेत संलग्न भएको देखिदैन । तसर्थ कानुनी आधार र आवश्यक प्रमाणवेगार भुक्तानी रकम नियमित गर्नुपर्ने देखिन्छ ।					९००००.००
145.	(ख) ७६/२०७६।३।१८, विजय नर्सरी फार्मबाट रु.१०००००।०० को विरुवा खरिद गरी वितरण गरेको खर्च अभिलेख भएकोमा सोको वितरण भरपाई संलग्न नभएकोले सोको प्रमाण पेश हुनुपर्ने ।					१०००००.००
	वडा नं. १० वडा अध्यक्षको नाम : श्री विन्दुभुषण बस्नेत वडा सचिवको नाम : श्री धन बहादुर थापा					
	पूजिगत					
146.	५/२०७६.१.२६, चौलिका मजहर अलिको घरदेखि उत्तरतर्फ माटोपटान कार्यको लागि हुसेनगञ्ज माटो निर्माण उपभोक्ता समितिलाई रकम भुक्तानी गर्दा ईष्टिमेटमा नै नभएको Soil from drain Exavation कार्यको रु.६२,७५०। रकम वरावरको विना ईष्टिमेट संशोधन तथा भेरियशन आदेश वेगार प्राविधिक मूल्यांकन गरि रकम भुक्तानी भएकोले सार्वजनिक खरिद नियमावली, २०६४ मा भएको व्यवस्था बमोजिम नियमानुसार नदेखिएकोले सो रकम नियमित गर्नुपर्ने रु.					६२७५०.००
	वडा नं. ११ वडा अध्यक्षको नाम :श्री उज्ज्वल सिंह राठौर वडा सचिवको नाम :श्री चन्द्र कुमार गोडीया					
	चालु					
147.	भुक्तानीमा कर कट्टी : आय कर ऐन, २०५८ को दफा ८७, ८८ र ८९ मा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ । देहाय बमोजिमको खर्च शिर्षकमा कर कट्टी नभएकोले असूल गरी दाखिला गर्नुपर्ने रु.....					2287.00
	गो.भौ.नं. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत	
	42/2076/1/ 19	सुरज वाल्मिकी	12000	120	सामाजिक सुरक्षा	
	50/2076/2/ 30	खेलकुद विकास कार्यक्रम	29520	442	अग्रिम आयकर	
	60/2076/3/	मुन फाउण्डेशन नेपाल, कम्प्युटर	100000	1725	अग्रिम आयर	

	2	तालिम संचालन					
	hDdf			2287			
148.	६२/२०७६।३।८, मा.वि.बरकतियाको शिसु शिक्षिका श्री भुगेन्द्र कुमारी न्यौपानेलाई तलववापत रु.२०,०००। भुक्तानी भएकोमा सम्बन्धित विद्यालयको हाजिरी प्रमाणित, तलवी भरपाई लगायत आवश्यक कागजात नै संलग्न नभएकोले संलग्न गरी नियमित गर्नुपर्ने रु.					२००००.००	
149.	७६/२०७६.३.१७, रुसुफ मल्टिप्रपोज प्रा.ली.नेपालगञ्जलाई २ महिने सिलाईकटाई तालिम सञ्चालन गरेवापत रु.२,००,०००। भुक्तानीमा देहाय बमोजिम देखिएको : १. प्रशिक्षक, श्री लक्ष्मी लखेर लाई २ महिनाको पारिश्रमिक वापत रु.२०,०००। उपलब्ध गराउदा गराउदै यातायात खर्च समेत भनि रु.१२,०००। उपलब्ध गराईएकोले दोहोरो सुविधा असुल हुनुपर्ने, २. प्रशिक्षक श्री लक्ष्मी लखेरको उपस्थिति विवरण संलग्न नभएको साथै निजको प्रशिक्षक प्रमाणपत्र समेत संलग्न गर्नुपर्ने ।					१२०००.००	
150.	वडा कार्यालयले तपशिल बमोजिमको गोश्वारा भौचरहरुबाट सम्बन्धित व्यवसायिक फर्महरुलाई रकम भुक्तानीमा नियमानुसार करकटि गरि रकम भुक्तानी गरेको भएतापनि करदाखिला गरेको रसिद संलग्न नभएकोले असुल हुनुपर्ने रु.					६८१.५०	
	सि. न.	मिति	गो.भौ. न.	व्यवसायिक फर्म/व्यक्ति/कर्मचारी	भुक्तानी रकम	१.५ प्रतिशत कर	
	१	२०७५.११.२९	२८	कम्प्युटर मर्मत खर्च	१,५००.००	२३.००	
	२	२०७५.१२.११	३४	नेपाली एक्सप्रेस	१,०००.००	१५.००	
	३	२०७६.२.७	४२	फिक्सनेट सोलुसन	७,६००.००	११४.००	
	४	२०७६.२.२८	५२	सागर कम्प्युटर	१,८००.००	२७.००	
	५	२०७६.२.३२	५४	आइटि सोलुसन एण्ड टेड कन्सर्न	३२,५००.००	४८७.५०	
	६	२०७६.३.१	५६	अजन्ता आर्ट	१,०००.००	१५.००	
				जम्मा	४५,४००.००	६८१.५०	
	पूँजिगत						
151.	भुक्तानीमा कर कट्टी : आय कर ऐन, २०५८ को दफा ८७, ८८ र ८९ मा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ। देहाय बमोजिमको खर्च शिर्षकमा कर कट्टी नभएकोले असूल गरी दाखिला गर्नुपर्ने रु.....					5888.00	
	गो.भौ.न. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत		
	2/2075/6/25	राकेश वाल्मिकी, ज्याला भुक्तानी	18800	188	सामाजिक सुरक्षा		
	6/2075/8/2	राकेश वाल्मिकी, ज्याला भुक्तानी	15200	152	सामाजिक सुरक्षा		
	22/2075/12/15	फाईन ईलेक्ट्रिकल्स, सडकवती कार्यक्रम	197608	2965	अग्रिम आयकर		
	32/2075/12/15	फाईन ईलेक्ट्रिकल्स, सडकवती कार्यक्रम	158612	2380	अग्रिम आयकर		
	34/2075/12/20	सरसफाई कार्यक्रम	13350	203	अग्रिम आयकर		
	hDdf			5888			
	वडा नं. १२						

	वडा अध्यक्षको नाम : श्री बुद्धिसागर सुवेदी वडा सचिवको नाम : श्री सुरेशराज पौडेल						
	चालु						
152.	भुक्तानीमा कर कट्टी : आय कर ऐन, २०५८ को दफा ८७, ८८ र ८९ मा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ। देहाय बमोजिमको खर्च शिर्षकमा कर कट्टी नभएकोले असुल गरी दाखिला गर्नुपर्ने रु.....					१२४६.००	
	गो.भौ.नं. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत		
	6/2075/6/22	श्री वागेश्वरी आधारभूत विद्यालय वेलासपुरलाई शिक्षिका श्री लक्ष्मी उपाध्याय	8000	80	सामाजिक सुरक्षा कर		
	10/2076/6/28	सहजकर्ता कृष्ण भण्डारी समेत ३ जना	9000	90	सामाजिक सुरक्षा कर		
	14/2075/7/13	श्री वागेश्वरी आधारभूत विद्यालय वेलासपुर, कार्यालय सम्बन्धि सामग्री	10000	150	अग्रिम आयकर		
	23/075/8/4	न्यू आदर्श बुक्स एण्ड स्टेशनरी	21755	326	अग्रिम आयकर		
	२४,३४, ६२,७५, ९०/ २०७५.८.४, १०.११, २०७६.१.८, २.२६, ३.२३	श्री वागेश्वरी आधारभूत विद्यालय वेलासपुरलाई शिक्षिका श्री लक्ष्मी उपाध्याय, विभिन्न महिनाको तलब	60000	600	सामाजिक सुरक्षा कर		
	जम्मा			1246.00			
153.	०२/२०७५.६.९, वडा न.१२ का श्री तेजविक्रम शाहलाई विविध कार्यक्रम शिर्षकबाट मेचिकाली दौड कार्यक्रमका लागि रु.१५,०००। खर्च भुक्तानी भएकोले खर्च प्रमाणित गर्ने खर्चको विल, भरपाई लगायतका श्रेस्ता संलग्न नभएकोले संलग्न हुनुपर्ने अन्यथा असुल हुनुपर्ने रु.					१५०००.००	
154.	०७/२०७५.६.२२, विभिन्न शिर्षकमा रु.१,११,२१३। रकम भुक्तानीमा आयकर ऐन,२०५८ बमोजिम नियमानुसार देहाय बमोजिमको खर्चरकममा करकटि नभएकोले कर असुल हुनुपर्ने रु.					३५१४.००	
	सि.न	खर्च शिर्षक	खर्च रकम	१.तिशत सा.सु.क र	१.५ प्रतिशत अग्रिम आयकर	१० प्रतिशत बहालकर	२५ प्रतिशत आर्कामिक लाभकर
	१	विजय टेण्ट हाउस	१०५०			१०५	
	२	दैनिक ज्याला	१२००	१२			
	३	होटल खर्च	९१००		१३६.५		
	४	श्रेष्ट कम्पेटिक	१००००		१५०		
	५	गाजी टेण्ट हाउस	१२०००		१८०		
	६	शिवा ब्रास वैण्ड	४०००		६०		
	७	पूजा टेण्ट हाउस	३७००			३७०	
	८	प्रोत्साहन खर्च	१००००				२५००
	जम्मा		५१०५०	१२	५२६.५	४७५	२५००
155.	११/२०७५.६.२८, श्री वावादिन तेलीलाई अटोरिक्सा खरीदवापत रु.५०,०००। भुक्तानीमा खर्चको विल, भरपाई संलग्न नभएकोले संलग्न गरी नियमित गर्नुपर्ने रु.					५००००.००	
	पूँजिगत						
156.	भुक्तानीमा कर कट्टी : आय कर ऐन, २०५८ को दफा ८७, ८८ र ८९ मा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ। देहाय बमोजिमको खर्च शिर्षकमा कर कट्टी नभएकोले असुल गरी दाखिला गर्नुपर्ने रु.....					१७२९.००	
	गो.भौ.नं. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत		
	122/2076/3/12	वसन्तीदेवी उपाध्यायको घरदेखि उत्तर महन्त राजुको घरसम्म सडक निर्माण	3250	276	बहाल कर		

	64/2075/12/2 2	सिर्जनशिल आमासमूहलाई सुत्केरी महिला र नवजात शिशुलाई पौष्टिक आहार तथा न्यानो कपडा वितरण	1000	100	वहाल कर		
	64/2075/12/2 2	सिर्जनशिल आमासमूहलाई सुत्केरी महिला र नवजात शिशुलाई पौष्टिक आहार तथा न्यानो कपडा वितरण	4300 0	645	वहाल कर		
	117/2076/3/7	चिल्डेन पार्क जानेबाटोमा माटोपटान तथा ग्राभेल	7000	700	वहाल कर		
	जम्मा			1721.0 0			
157.	६४/२०७५.१२.२२, सिर्जनशिल आमासमूहलाई सुत्केरी महिला र नवजात शिशुलाई पौष्टिक आहार तथा न्यानो कपडा वितरणको लागि रु.५०,०००। खर्चवापत रकम भुक्तानीमा १ दिने कार्यक्रमको प्रस्तावना तथा प्रतिवेदन लेखनवापत श्री राजेन्द्र विष्टलाई रु.५,०००। भुक्तानी भएकोले नियमानुसार रु.१,०००। मात्र भुक्तानी गर्नुपर्नेमा बढि भुक्तानी रकम रु.४०००। असुल हुनुपर्ने रु...					४०००.००	
	वडा नं १३ वडा अध्यक्षको नाम :श्री विरेन्द्र बहादुर शाह वडा सचिवको नाम :श्री रामकुमार पौडेल						
158.	सडक बत्ति जडान: पालिकाले सडकबत्ति व्यवस्थापन गर्न बालाजी ट्रेड इन्टरनेशनललाई तपसिलका भौ.नं. र मितिबाट रकम भुक्तानी गरेको देखिन्छ । वडा क्षेत्रमा सडक बत्ति जडानको लागि एउटै फर्मबाट रु.५००००।०० माथिको सामान खरिद गरेको नियमसंगत नदेखिएको साथै सडक बत्ति जडानको कार्यसम्पन्न प्रतिवेदन नभएको रु.					1194964.0 0	
	भौ.नं. र मिति	विवरण	फर्मको नाम	रकम			
	2,2076/01/2 9	सडक बत्ति जडान	बालाजी ट्रेड एण्ड सप्लायर्स	697002.00			
	2,2076/01	सडक बत्ति जडान	बालाजी ट्रेड एण्ड सप्लायर्स	497962.00			
	जम्मा			1194964.0 0			
	पूँजिगत						
	वडा नं. १४ वडा अध्यक्षको नाम : श्री ओमकार मिश्र वडा सचिवको नाम : श्री अशोक खरेल						
	चालु						
159.	४०/२०७६.३.१९, विभिन्न पदाधिकारीहरूलाई वडास्तरीय योजनाहरूको अनुगमन गरेवापत रु.४८,०००। रकम भुक्तानीमा १५ प्रतिशत करकटि भएको भएतापनि करदाखिला रसिद संलग्न नभएकोले असुल हुनुपर्ने रु.					७२००.००	
	पूँजिगत						
160.	९३/२०७६.३.३१, वेदुरामको घरदेखि सोहराम वागवानको कुटीसम्म पिच गर्ने कार्यका लागि श्री पिच बाटो तथा नाला निर्माण उपभोक्ता समिति ने.ग.१४ (अध्यक्ष श्री पुरनमल गिरी) सँग सम्झौता भएकोमा विनियोजित बजेट रु.२२,००,७३९। मध्ये प्राविधिक प्रथम रनिङ विल रु.७,४६,७१७।६२ पेश हुन आई भुक्तानी समेत रु.७,४६,७१७।६२ नै भएकोले देहाय बमोजिमको रकम असुल हुनुपर्ने : १. पेश हुन आएको खर्चको विल, भरपाई मा आयकर ऐन, २०५८ बमोजिम १ प्रतिशत सामाजिक सुरक्षाकर रु.१,४५२। र १.५ प्रतिशत अग्रिम आयकर रु.९०२४। कटि					४७८११.००	

	नभएकोले सो रकम असुल हुनुपर्ने, २. सम्बन्धित उपभोक्ता समितिसँगको सम्झौतामा ५ प्रतिशत श्रमदान अंश व्यहोर्ने गरी सम्झौता भएकोले प्राविधिक विलमा भएको मूल्यांकनको ५ प्रतिशतले हुनआउने रकम रु.३७,३३५। असुल हुनुपर्ने ।						
	वडा नं. १५ वडा अध्यक्षको नाम : श्री बल्लन कवडिया वडा सचिवको नाम : श्री शोभाकर भण्डारी						
161.	भुक्तानीमा कर कट्टी : आय कर ऐन, २०५८ को दफा ८७, ८८ र ८९ मा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ । देहाय बमोजिमको खर्च शिर्षकमा कर कट्टी नभएकोले असूल गरी दाखिला गर्नुपर्ने रु.....					924.00	
	गो.भौ.नं. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत		
	12/2075/8/7	श्री गोरखा साइकल सप्लायर्स नेपालगञ्ज, साइकल खरिद	57630	765	अग्रिम आयकर		
	18/2075/11/19	नालासरसफाई वापत रसुल कवडिया, ३ जनाको ज्याला भुक्तानी	5060	51	सामाजिक सुरक्षा कर		
	41/2076/3/20	फाईन इलेक्ट्रिकल्स एण्ड जनरल अर्डर सप्लायर्स नेपालगञ्ज	7200	108	अग्रिम आय कर		
	जम्मा			924.00			
	पूँजिगत						
162.	भुक्तानीमा कर कट्टी : आय कर ऐन, २०५८ को दफा ८७, ८८ र ८९ मा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ । देहाय बमोजिमको खर्च शिर्षकमा कर कट्टी नभएकोले असूल गरी दाखिला गर्नुपर्ने रु.....					9997.00	
	गो.भौ.नं. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत		
	12/2075/12/27	धोवी चमारको घरदेखि ओमकार चमारको घरसम्म सडक पिसिसी निर्माण, मिक्सचर मेशिन भाडा	21000	1785	वहाल कर कट्टी		
	16/2076/1/2	टेकपसरी मस्जिद जाने बाटो पिसिसी निर्माणका लागि श्री मस्जिद पिसिसि बाटो निर्माण उपभोक्ता समिति, मिक्सचर मेशिन भाडा	16725	1400	वहाल कर		
	22/2076/1/29	मनोहर कुर्मिको घरदेखि रामजानकी मन्दिरसम्म बाटो पिसिसी निर्माणका लागि श्री पिसिसि बाटो निर्माण उपभोक्ता समिति	29999	2512	वहाल कर		
	32/2076/3/18	हविब अन्सारीको घरदेखि उजहुल कवडियाको घरसम्म कोलिया बाटो र एकतर्फ सडक निर्माण	3044	3044	अग्रिम आयकर		
	36/2076/3/25	शिव मन्दिर निर्माण उपभोक्ता समितिलाई निर्माण कार्यगरेवापत रकम भुक्तानीमा मिक्सचर मेशिन भाडा	15000	1256	वहाल कर		
	जम्मा			9997			
163.	२४/२०७६.२.१२, जुम्मान शाहीको घरदेखि वकरतको घरसम्म पिसिसी निर्माणका लागि श्री पिसिसि बाटो निर्माण उपभोक्ता समितिलाई निर्माण कार्यको लागि रकम भुक्तानीमा देहाय बमोजिम देखिएको : १.मिक्सचर मेशिन भाडा वापत रु.५६,७००। भुक्तानीमा १० प्रतिशत वहालकर कटि गर्नुपर्नेमा १.५ प्रतिशत मात्र कटि भएकोले बाँकि कररकम असुल हुनुपर्ने रु.४,७४७। २. यस योजनाको जम्मा खर्च रु.६,५५,३९५। भएको भएतापनि भुक्तानी रु.६,७४,१६०। भएकोले बढि भुक्तानी रु.१८,७६५। असुल गर्नुपर्ने रु.					२३५१२.००	
164.	३४/२०७६.३.१८, निहाल सिंहको घरदेखि मस्जिद भारत नेपालस सिमासम्म बाटो						

	पिसिसी निर्माणका लागि श्री जमुनहा मस्जिद बाटो पिसिसि निर्माण उपभोक्ता समितिलाई निर्माण कार्यको लागि रकम भुक्तानीमा देहाय बमोजिम देखिएको : १. मिक्सचर मेशिन भाडा वापत रु.१६,७३४। भुक्तानीमा १० प्रतिशत वहालकर कटि गर्नुपर्नेमा १.५ प्रतिशत मात्र कटि भएकोले बाँकि कररकम असुल हुनुपर्ने रु. १४०१। २. यस योजनाको जम्मा प्राविधिक मूल्यांकन रु.२,०४,०८९। भएकोमा भुक्तानी समेत सोही वरावरको भएकोले सम्झौता बमोजिम उपभोक्ताले व्यहोर्ने अंश रु.९७५३। समेत भुक्तानी भएकोले असुल गर्नुपर्ने रु.	१११५४.००																																				
	वडा नं १६ वडा अध्यक्षको नाम : श्री हनिफ जोलाह वडा सचिवको नाम : श्री सलाउदिन अन्सारी																																					
	चालु																																					
165.	भुक्तानीमा कर कट्टी : आय कर ऐन, २०५८ को दफा ८७, ८८ र ८९ मा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ। देहाय बमोजिमको खर्च शिर्षकमा कर कट्टी नभएकोले असुल गरी दाखिला गर्नुपर्ने रु.....	20285.0 0																																				
	<table border="1"> <thead> <tr> <th>गो.भौ.नं. र मिति</th> <th>भुक्तानी लिनेको नाम र विवरण</th> <th>भुक्तानी रकम</th> <th>कर रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>4/2075/7/24</td> <td>कृष्ण डिजिटल प्रिन्टर्स नेपालगञ्ज, हार्डिङ बोर्ड जडान</td> <td>13500</td> <td>203</td> <td>अग्रिम आयकर कट्टी</td> </tr> <tr> <td>24/2076/2/7</td> <td>साइकल खरिद भुक्तानी</td> <td>16600</td> <td>249</td> <td>अग्रिम आयकर कट्टी</td> </tr> <tr> <td>24/2076/2/7</td> <td>हुसेनी युवाक्लब जएसपुर</td> <td>15210</td> <td>229</td> <td>अग्रिम आयकर कट्टी</td> </tr> <tr> <td>32/2076/3/2 6</td> <td>अवलोकन भ्रमण</td> <td>13364 0</td> <td>2004</td> <td>अग्रिम आयकर कट्टी</td> </tr> <tr> <td>33/2076/3/2 6</td> <td>विभिन्न कर दाखिला रसिद संलग्न नभएको</td> <td>17600</td> <td>17600</td> <td>विभिन्न कर कट्टी</td> </tr> <tr> <td colspan="2">जम्मा</td> <td></td> <td>20285</td> <td></td> </tr> </tbody> </table>	गो.भौ.नं. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत	4/2075/7/24	कृष्ण डिजिटल प्रिन्टर्स नेपालगञ्ज, हार्डिङ बोर्ड जडान	13500	203	अग्रिम आयकर कट्टी	24/2076/2/7	साइकल खरिद भुक्तानी	16600	249	अग्रिम आयकर कट्टी	24/2076/2/7	हुसेनी युवाक्लब जएसपुर	15210	229	अग्रिम आयकर कट्टी	32/2076/3/2 6	अवलोकन भ्रमण	13364 0	2004	अग्रिम आयकर कट्टी	33/2076/3/2 6	विभिन्न कर दाखिला रसिद संलग्न नभएको	17600	17600	विभिन्न कर कट्टी	जम्मा			20285			
गो.भौ.नं. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत																																		
4/2075/7/24	कृष्ण डिजिटल प्रिन्टर्स नेपालगञ्ज, हार्डिङ बोर्ड जडान	13500	203	अग्रिम आयकर कट्टी																																		
24/2076/2/7	साइकल खरिद भुक्तानी	16600	249	अग्रिम आयकर कट्टी																																		
24/2076/2/7	हुसेनी युवाक्लब जएसपुर	15210	229	अग्रिम आयकर कट्टी																																		
32/2076/3/2 6	अवलोकन भ्रमण	13364 0	2004	अग्रिम आयकर कट्टी																																		
33/2076/3/2 6	विभिन्न कर दाखिला रसिद संलग्न नभएको	17600	17600	विभिन्न कर कट्टी																																		
जम्मा			20285																																			
166.	२१/२०७६.२.२, केयर सेन्टर नेपाल, बाँके मार्फत स्वयंसेवीकाहरुलाई तालिम सञ्चालन गर्नेक्रममा सहभागी ११ जना भई रु.५५,०००। भुक्तानीमा देहायबमोजिम देखिएको: १. ढुवानीवापत रु.८,५००। खर्च अभिलेख भएको भएतापनि ढुवानी सम्बन्धि सो तालिममा कुनै काम नदेखिएकोले काम वेगर खर्च रकम प्रमाणीत कागजात संलग्न गरी नियमित गर्नुपर्ने रु.	८०००.००																																				
167.	३२/२०७६.३.२६, अवलोकन भ्रमण वापत रु. २८५००० भुक्तानीमा भ्रमण अवलोकनकर्ताहरुले विभिन्न स्थानमा होटलहरुको खाना तथा वास खर्च वापत रु. १३३६४० भुक्तानी गरेको भएतापनि वडा अध्यक्ष श्री हनिफ जोलाहा समेत १६ जनाले दैनिक ८०० का दरले दैनिक खर्च भत्ता रु. ६४००० समेत बुझलिएकोमा दोहोरो सुविधा रु. ६४००० सम्बन्धितबाट असुल गर्नुपर्ने रु.	६४०००.००																																				
	वडा नं. १९ वडा अध्यक्षको नाम : श्री परसराम कुर्मि वडा सचिवको नाम : श्री अनुपमा द्विवेदी र श्री टंक पुन																																					
168.	आ.व. ०७५।७६ मा भण्डार शाखाबाट एकिकृत (मालपोत) ठेली २५ थान बुझेर लिएको भण्डार शाखाबाट विवरण प्राप्त भएकोमा लेखापरीक्षणको क्रममा एकिकृत (मालपोत) तर्फ २३ थान पेश भएकोले बुझेर लगेको एकिकृत (मालपोत) तर्फ २ थान ठेली बुझाउन बाँकी रहेकोले प्रमाण पेश हुनुपर्ने ।																																					
	चालु																																					
169.	भुक्तानीमा कर कट्टी : आय कर ऐन, २०५८ को दफा ८७, ८८ र ८९ मा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ। देहाय बमोजिमको खर्च शिर्षकमा कर कट्टी नभएकोले असुल गरी दाखिला गर्नुपर्ने रु.....	3873.00																																				
	<table border="1"> <thead> <tr> <th>गो.भौ.नं. र मिति</th> <th>भुक्तानी लिनेको नाम र विवरण</th> <th>भुक्तानी रकम</th> <th>कर रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	गो.भौ.नं. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत																																
गो.भौ.नं. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत																																		

	3/2075/7/2 6	वर्गदृष्टि मिडिया प्रा.ली.काठमाण्डौ	8000	120	अग्रिम आयकर कट्टी		
	5/2075/12/26	वसुदेवपुर स्वास्थ्य चौकीलाई पूर्णखोप कार्यक्रम सञ्चालन, रसिद संलग्न नभएको	1500	1500	अग्रिम आयकर कट्टी		
	5/2075/12/26	वसुदेवपुर स्वास्थ्य चौकीलाई पूर्णखोप कार्यक्रम सञ्चालन, घनश्याम वर्मालाई टेन्ट भाडा	10000	1000	अग्रिम आयकर कट्टी		
	23/2076/3/11	फिक्सनेट सोलुशन नेपालगञ्ज	13500	203	अग्रिम आयकर कट्टी		
	27/2076/3/13	ग्लोबल इन्फोटेक नेपालगञ्ज, ल्यापटप खरिद	49825	1050	अग्रिम आयकर कट्टी		
	जम्मा			3873			
170.	७/२०७६.१.८, रुसुफ मल्टिप्रोजेक्ट प्रा.ली.नेपालगञ्जलाई १ महिने सिलाईकटाई तालिम सञ्चालन गरेवापत रु.२,३७,०००। भुक्तानीमा देहाय बमोजिम देखिएको : १. प्रशिक्षक, श्री तारा कुमारी राई १ महिनाको पारिश्रमिक वापत रु.१०,०००। उपलब्ध गराउदा गराउदै यातायात खर्च समेत भनि थप रु.६,०००। उपलब्ध गराईएकोले दोहोरो सुविधा असुल हुनुपर्ने,					६०००.००	
171.	९/२०७६.३.४, नारी कल्याण समाज नेपालगञ्ज बाँकेलाई मोमवती तालिम लिएका सहभागीहरूलाई सामाग्री वितरण कार्यक्रमको लागि रु.१,००,०००। भुक्तानीमा देहाय बमोजिम देखिएको : १.भाडावापत रु.४,०००। भुक्तानीमा १० प्रतिशत बहालकर रु.४००। असुल हुनुपर्ने, २.वितरण कार्यक्रममा संयोजक भत्तावापत श्री विमला गुरुडलाई रु.३,०००। भुक्तानी भएको देखिएकोले दैनिक रु.१,०००। मात्र भुक्तानी लिनुपर्नेमा बढि भुक्तानी रु.२,०००। असुल हुनुपर्ने, ३. प्रतिवेदक श्री शोभा गुरुडलाई प्रतिवेदन लेखनवापत रु.५,०००। उपलब्ध गराईएकोले नियममा व्यवस्था भएको भन्दा बढि भुक्तानी रकम रु.४,०००। असुल हुनुपर्ने । ४. उक्त मेशिनहरु कसले बुझेको हो ? सो को भरपाई संलग्न गर्नुपर्ने ।					६४००.००	
	पूँजिगत						
172.	भुक्तानीमा कर कट्टी : आय कर ऐन, २०५८ को दफा ८७, ८८ र ८९ मा भुक्तानीमा कर कट्टी गर्नुपर्ने व्यवस्था छ । देहाय बमोजिमको खर्च शिर्षकमा कर कट्टी नभएकोले असूल गरी दाखिला गर्नुपर्ने रु.....					37697.0 0	
	गो.भौ.नं. र मिति	भुक्तानी लिनेको नाम र विवरण	भुक्तानी रकम	कर रकम	कैफियत		
	8/2075/7/2 8	फाईन ईलेक्ट्रोनिक्स एण्ड जनरल सप्लायर्स	200000	2642	अग्रिम आयकर कट्टी		
	13/2075/7/28	ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा लक्ष्मी टेप्ट हाउस	6000	600	बहाल कर कट्टी		
	14/2075/11/29	मोहनपुर पिपल चौतारा देखि खत्रीटोल हुँदै कमल केसीको घरसम्म माटोपटान कार्यको लागि मोहनपुर बाटो निर्माण उपभोक्ता समिति	20000	1700	बहाल कर कट्टी		
	18/2076/1/6	आलानगरमा रामधनीको घरदेखि चन्द्रको घरसम्म माटोपटान ता ग्राभेल कार्यको लागि उपभोक्ता समिति, रोलर भाडा	5000	425	बहाल कर कट्टी		
	37/22076/3/20	विभिन्न शिर्षकको खर्च भुक्तानी	1364	1364	अग्रिम आयकर कट्टी		
	37/22076/3/20	विभिन्न शिर्षकको खर्च भुक्तानी	168	168	सामाजिक सुरक्षा करकट्टी		
	39/2076/3/	सडक निर्माण कार्यको लागि रकम	120000	10200	बहाल कर कट्टी		

	20	भुक्तानीमा जेसिभि र रोलरभाडा					
	44/2076/3/22	पदाधिकारीहरुको अनुगमन भत्ता	72000	10800	पारिश्रमिक करकट्टी		
		मन्निपुर गाऊमा रतीराम काँदुको घरदेखि उत्तर नमुना रोड जोड्ने बाटो निर्माण कार्यको लागि उपभोक्ता समितिलाई रकम भुक्तानीमा रोलर तथा जेसिभि भाडा	110000	9350	बहाल कर		
	67/2076/3/30	ग्लोबल इन्फोटेक	29888	448	अग्रिम आयकर कट्टी		
	जम्मा			37697			
173.	४०/२०७६.३.२२, मधेशी मुस्लिम महिला मञ्च नेपाललाई कार्यक्रम सञ्चालन वापत रकम भुक्तानीमा सो कार्यक्रममा ३० जना उपस्थिति देखिएकोमा ७१ जनालाई रु.२००१ का दरले जम्मा रु.१४२००१ भुक्तानी भएकोले सहभागी नै नभएको ४१ जनालाई भुक्तानी भएको रकम असुल हुनुपर्ने रु..					६२००.००	
	वडा नं २० वडा अध्यक्षको नाम : श्री कृष्ण कार्कि वडा सचिवको नाम : श्री पदमराज अवस्थी, श्री पदम कार्कि र श्री गोर्ख बहादुर नेपाली						
174.	पारिश्रमिक कर: २६।२०७५।७२०आयकर ऐन २०५८ को दफा ८७ बमोजिम रोजगार दाताबाट अग्रिम रुपमा कर कट्टा गरी भुक्तानी दिनुपर्ने व्यवस्था गरेको छ ।सुचना प्रशारण ,फिचर लेखन तथा सन्देशमूलक सूचना प्रकाशन वापत रु २०,००० भुक्तानी गर्दा १५ प्रतिशत पारिश्रमिक कर वापत रु.३००० कट्टी नगरेकोले कट्टी गरी सघीय संचित कोषमा दाखिला हुनु पर्दछ ।					3000.00	
	स्रोत व्यक्तिको पद/		दर	पारीश्रमिक कर			
	काशीराम शर्मा		१०,०००	१५००			
	कुमार श्रेष्ठ		१०,०००	१५००			
	जम्मा			३०००			
175.	नर्स भन्दा बढी भुक्तानी : गो.भो.नं.४९ मिति: ०७६/०३/१६ सार्वजनिक खर्चको मापदण्ड,कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका ,२०७५ प्रदेश न.५ मा वुदा.न ३(ग) मा तालिम केन्द्रहरु वाहेक अन्य निकायबाट सञ्चालित सबै प्रकारका तालीम गोष्ठी,सेमिनार ,कार्यशालाको कार्यपत्र प्रस्तुतकर्ता पारीश्रमिक सम्बन्धमा मुख्य प्रशिक्षक लाइ मासिक रु १०,०००।०० का दरले पारीश्रमिक दिनुपर्ने र सो देखी वाहेकका विषयहरु र उल्लेखित दरभन्दा अधिक दरमा खर्च गर्नुपरेमा आर्थिक मामिला तथा योजना मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र खर्च गर्नु पर्ने कानूनी व्यवस्था छ। यस वडामा कोपीला महिला कृषि सहकारी संस्था द्वारा सञ्चालित महिलालाइ व्यवसायीक सिपमुलक तालीम अभिवृद्धि कार्यक्रम अन्तर्गत प्रशिक्षक भत्ता वापत रु २०,००० मासिक भत्ता भुक्तानि दिएकोमा बढी भुक्तानि रु २०,००० असुल हुनुपर्दछ ।					20000.00	
	स्रोत व्यक्तिको पद/नाम/ थर	दर	कक्षा संख्या/कार्यपत्र	भुक्तानी हुनुपर्ने रकम	भुक्तानी भएको रकम	बढी भुक्तानी भएको रकम	
	गीता भण्डारी	१०,०००	२ महिना	२०,०००।००	४०,०००।००	२०,०००।००	
	वडा नं. २१ वडा अध्यक्षको नाम : श्री रञ्जित खाँ वडा सचिवको नाम : श्री चित्रा कुमारी पुनमगर						
	वडा नं. २२ वडा अध्यक्षको नाम : श्री विद्या राम वर्मा वडा सचिवको नाम : श्री रन्जन श्रेष्ठ						

176.	समपरिक्षण सम्बन्धि व्यहोरा : कार्यालयले वेरुजु फछ्यौट गरि समपरिक्षणको लागी अनुरोध गरे अनुसार देहाय बमोजिम वेरुजु सम्परिक्षण गरिएको छ ।			
	आ.व	वेरुजु दफा	सम्परिक्षणको छोटकरी व्यहोरा	सम्परिक्षण रकम
	२०७४/७५	29	समित क्रियसन प्रा.लि. को बैक भौचरको आधारमा	15840.00
	२०७४/७५	29	वागेश्वरी विज्ञापन सेवाको बैक भौचरको आधारमा	12000.00
	2074/75	30	भोज बहादुर रावल बैक भौचरको आधारमा	24000.00
			शिक्षा युनेस्को क्लव बैक भौचरको आधारमा	3000.00
	जम्मा		54840.00	
177.	अनुगमन परिक्षण : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ ले वेरुजु फछ्यौट गर्ने व्यवस्था गरेको छ । सोही ऐनको दफा ८४(२) (घ) बमोजिम वेरुजु फछ्यौट गर्ने, गराउने काम कर्तव्य प्रमुख प्रशासकिय अधिकृतको हुने व्यवस्था छ । कार्यालयले वेरुजु फछ्यौट गरी सम्परिक्षणको लागी पेश गरेको वेरुजु सम्परिक्षण गरि निम्नानुसार कायम भएको छ ।			
	गत वर्षसम्मको वेरुजु रकम (रु.) (A)	यो वर्ष फछ्यौट (B)	बाँकी (C= A-B)	
	345423000.00	54840.00	345368160.00	
178.	अद्यावधिक वेरुजु स्थिति : नेपालगंज उप-महानगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ सम्मको फछ्यौट गर्न बाँकी वेरुजु स्थिति देहाय अनुसार रहेको छ :			
	गत वर्षसम्मको फछ्यौट गर्न बाँकी (रु.)	यो वर्षको सं प.बाट कायम वेरुजु रु. (D)	यो वर्षको कायम वेरुजु रु. (E)	बाँकी (F=C+D+E)
	345368160.00	-	137988550.91	483356710.91

अन्य कार्यक्रमतर्फ

अनुसूची १

सि.नं.	कार्यक्रमको नाम	यस बर्षको कुल आम्दानी रु.
1	स्थानिय पूर्वाधार साझेदारी कार्यक्रम	३०,५४९,०००।००
2	स्थानिय तह क्षमता बिकास कार्यक्रम	३०५,०००।००
3	प्रधानमन्त्री रोजगार कार्यक्रम	१,६१४,६९०।३७
4	तराई मधेश समृद्ध कार्यक्रम	८,६३१,७३३।१४
5	गरिव सँग विश्वेश्वर कार्यक्रम	३९४,०००।००
6	हातिपाइले कायत्रफम	१,५१७,०००।००
7	सामाजिक सुरक्षा	१४१,५१६,१८२।००
8	सिएफएलजि (UNICEF- शहरी बाल शिक्षा)	३,१११,५२१।००
9	GIZ कायत्रम	६७५,१००।००
10	स्वास्थ्य केन्द्र पूर्वाधार- स्वास्थ्य क्लिनिक	-
जम्मा रु.		१८८,३१४,२२६।५१

शहरी बिकास आयोजना (RUDP/IUDP)

अनुसूची २

सि.नं.	कार्यक्रमको नाम	कुल आम्दानी
1	एकिकृत शहरी बिकास आयोजना (IUDP)	२९१,९३३,३६८।००
2	एकिकृत शहरी बिकास आयोजना (IUDP/TDF)	४०,९८९,६५४।००
3	एकिकृत शहरी बिकास आयोजना(IUDP/NSMC)	१८,३५९,१०१।००
4	ग्रामिण शहरी बिकास आयोजना (RUDP)	७०९,०००,०००।००
5	ग्रामिण शहरी बिकास आयोजना (RUDP/NSMC)	५७,०००,०००।००
कुल जम्मा रु.		१,११७,२८२,१२३।००

बास्तबिक आम्दानीको बिवरण

अनुसूची ३

विवरण	रकम
शुरु मौज्दात (कार्यालय तर्फ)	२६४,३४९,३१४।९५
शुरु मौज्दात (IUDP/RUDP)	१,०२३,३३८।२९
आन्तरिक आय	१६१,४८०,८६५।३१
RUPP तथा अन्य बैंक तर्फको प्राप्त आय	१५,५९०,३४३।५१
बिभिन्न कोष तर्फको प्राप्त आय	३८,२७३,७८२।००
धरौटी प्राप्ती	७९,६१९,२७४।०९
केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त रकम	२,३७२,२४१,०९६।५८
जम्मा प्राप्ति	२,९३२,५७८,०१४।७३
आय ब्यायमा दोहोरो समावेश भएका रकमहरु	

शहरि बिकास आयोजना (RUDP/IUDP)	७६,३८२,४३९।२९
शहरी बाल शिक्षा (UNICEF)	१९५,०६१।००
सामाजिक सुरक्षा	२,१९६,१८२।००
अन्य	१,२९९,८४३।७५
जम्मा दोहोरो समावेश	८०,०७३,५२६।०४
श्रेस्ता अनुसारको कुल जम्मा रकम	३,०१२,६५१,५४०।७७
श्रेस्ता अनुसारको कुल खर्च रकम	२,३८६,४३४,६८५।१०
अन्तिम मौज्दात	६२६,२१६,८५५।६७

बैंक हिसाव मिलान विवरण		अनुसूची ४	
श्रेस्ता अनुसारको मौज्दात रकम		626216855.67	
जोड्ने :	बैंक मौज्दात ((RUDP/IUDP तर्फ)	१२२,४६२,७४४।८४	
	बैंक मौज्दात (कोष तर्फ)	९,०५६,५४४।४४	
	बैंक मौज्दात (अन्य बैंक तर्फ)	४,९२५,०५४।०७	
	बैंक मौज्दात (धरौटी)	९८,८८३,३६९।५६	
	फिर्ता रकम (संघिय तथा प्रदेश)	११६,३४५,३६६।४९	
	अन्य जम्मा बैंक मौज्दात		३५१,६७३,०७९।४०
	बैंक मौज्दात (सञ्चित कोष)	१६,३९३,९७३।६१	
	बैंक मौज्दात (चालु खर्च खाता)	७२,६०६,९८६।८१	
	बैंक मौज्दात (पूँजगत खर्च खाता)	१८०,८१३,४४२।९२	
	बैंक मौज्दात		२६९,८१४,४०३।३४
	अन्य थप		
	सामाजिक सुरक्षा	२,१९६,१८२।००	
	असार मसान्तको नगद मौज्दात श्रावणमा बैंकमा जम्मा भएको	२,७१५,५००।००	
	बैंक चार्ज	९०।९३	
	जम्मा अन्य थप		४,९११,७७२।९३
घट्ने :	अन्य घट		
	फातिमा फाउन्डेसन नेपालको चेक साट्न बाँकि रकम	-१००,०००।००	
	रमजान अली ईराकीको चेक साट्न बाँकि रकम	-१२,०००।००	

मुजिवा खातुनको चेक साट्न बाँकि रकम	-७०,४००।००	
जम्मा अन्य घट		१८२,४००।००
बाँक अनुसारको मौज्दात रकम रु	६२६,२१६,८५५।६७	६२६,२१६,८५५।६७

आ.ब. २०७५/०७६ को वडागत खर्च विवरण (सुत्र अनुसार)				अनुसूची ५
वडा कार्यालय	कुल बजेट	जम्मा खर्च	खर्च प्रतिशत	बाँकि रकम
१	११,६८४,०००।००	११,२५९,८०४।००	९६।३७	४२४,१९६।००
२	८,६२८,०००।००	५,१६१,०९९।००	५९।८२	३,४६६,९०१।००
३	८,१५२,०००।००	६,३३२,५००।००	७७।६८	१,८१९,५००।००
४	१३,०७०,०००।००	११,३४०,५६०।००	८६।७७	१,७२९,४४०।००
५	८,९६०,०००।००	७,६५२,१३९।००	८५।४०	१,३०७,८६१।००
६	८,४४०,०००।००	५,८७२,९१५।००	६९।५८	२,५६७,०८५।००
७	७,७११,०००।००	६,७२९,८५१।००	८७।२८	९८१,१४९।००
८	८,३८९,०००।००	५,७९७,९८०।५६	६९।११	२,५९१,०१९।४४
९	८,५५०,०००।००	५,७५४,६५९।००	६७।३१	२,७९५,३४१।००
१०	११,४४२,०००।००	९,५२७,३०४।००	८३।२७	१,९१४,६९६।००
११	९,७३६,०००।००	७,१५८,२५६।००	७३।५२	२,५७७,७४४।००
१२	१०,४७३,०००।००	१०,३२०,७२२।००	९८।५५	१५२,२७१।००
१३	१०,१०६,०००।००	७,३०६,१२४।००	७२।२९	२,७९९,८७६।००
१४	८,४०९,०००।००	६,८११,५८२।००	८१।००	१,५९७,४१८।००
१५	९,३९६,०००।००	७,६९८,८३९।००	८१।९४	१,६९७,१६१।००
१६	१०,३०४,९९१।००	९,१७९,०११।००	८९।०७	१,१२५,९८०।००
१७	९,८२७,०००।००	९,००४,१७२।००	९१।६३	८२२,८२८।००
१८	१२,२२०,०००।००	११,८७२,८११।००	९७।१६	३४७,१८९।००
१९	१०,५२०,०००।००	९,३८४,४५१।००	८९।२१	१,१३५,५४९।००
२०	१४,९३५,०००।००	१३,८८९,९८६।००	९३।००	१,०४५,०१४।००
२१	१०,०५७,०००।००	८,०१९,२७०।००	७९।७४	२,०३७,७३०।००
२२	८,८९८,०००।००	७,६७५,८९५।००	८६।२७	१,२२२,१०५।००
२३	६,१५४,०००।००	६,०४१,६५४।००	९८।१७	११२,३४६।००

जम्मा रु	२२६,०६१,९९१।००	१८९,७९१,५८४।५६	८३९६	३६,२७०,४०६।४४
----------	----------------	----------------	------	---------------

आ. ब. २०७५।७६ को श्रोतगत प्राप्ति विवरण		अनुसूची ६
श्रोत	रकम	
वित्तीय समानीकरण (संघ)	२९,४,७००,०००।००	
शसर्त अनुदान (संघ)	३९१,८१७,०००।००	
राजश्व बाँडफाँड(संघ)	१२३,५०९,८३५।३१	
स्थानिय पुर्बाधार साझेदारी कार्यक्रम	३०,५४९,०००।००	
विपेश अनुदान	५०,०००,०००।००	
समपुरक अनुदान	५४,९६८,०००।००	
स्थानिय तह क्षमता बिकास कार्यक्रम	३०५,०००।००	
गरिव सँग बिधेश्वर कार्यक्रम	३९४,०००।००	
प्रधानमन्त्री रोजगार कार्यक्रम	१,६१४,६९०।३७	
तराई मधेश समृद्ध कार्यक्रम	८,६३१,७३३।१४	
हातिपाइले कायर्त्रफम	१,५१७,०००।००	
सामाजिक सुरक्षा	१३९,३२०,०००।००	
शसर्त अनुदान (पदेश)	१३,३००,०००।००	
वित्तीय समानीकरण (पदेश)	६,९४७,०००।००	
राजश्व बाँडफाँड (पदेश)	६,५९७,६७८।१६	
मालपोत कार्यालय बाके	१२७,६६२,६७२।६०	
बसपार्क (TDF)	७५,०२५,९०५।००	
TDF- Loan (IDUP)	४०,९८९,६५४।००	
सिएफएलजि (UNICEF- शहरी बाल शिक्षा)	२,९१६,४६०।००	
GIZ कायर्त्रम	६७५,१००।००	
ए.डी.बी (ADB)	१,०००,९३३,३६८।००	
कुल जम्मा रकम रु.	२,३७२,३७४,०९६।५८	

अनुसूची ७

Nepaljung Sub-Metro
Statement of Other Banks for the Financial
Year 2075-76

Project Name	Balance FY 2074/75	Receipt	Paid/Trans	Balance FY 2075/76	Bank	A/c No
--------------	-----------------------	---------	------------	-----------------------	------	--------

			ferred			
ENPHO/CWIN/Water Purification	२५,१०६।००		२५,१०६।००	-	NI Bank	01501040001195C
Road Board Maintenance	८१,५६२।१५		८१,५६२।१५	-	NMB Bank	01400300053197000 001C
RLC/GIZ/SUNAG Programme	१०,२६९।००		१०,२६९।००	-	NIC Asia Bank	2041167983524001C /A
Solid-Waste Management & Maintenance	३३४,९१०।२६	३,४२७।००	३३८,३३७।२६	-	NIC Asia Bank	20CL065427 NPR001 CALL
CFLG/WASH/OSP/Child Protection	१२६,८३७।४६	२,०३५।०३		१२८,८७३।१९	Megha Bank	0270060007479 Call
CFLG/WASH/OSP/Child Protection	१३९,९०७।००			१३९,९०७।००	Laxmi Bank	01911000041C
UDLE/GTZ/Poverty Red. Programme	३८६,११०।०६	१७,१८६।४६		४०३,२९६।५२	Sangrila Dev Bank	01430000056016000 001 Call
RLC/Ded/Practical Action	४,५२४।००			४,५२४।००	Sangrila Dev Bank	01430000056016000 001 Call
Personnel Welfare Provident Fund	५,३१२।४३	२,५१८।१२		७,८३०।५५	Agricultural Dev. Bank	720300369660013
Personnel Welfare Provident Fund	६०९,०६६।१५	२३,४४२।८६		६३२,५०९।०१	Karnali Dev. Bank	00100100003318000 002 Call/Curt
Degree Collage/Hostel Construction PPPUE Project (MLD/UNDP) Public Toilet Construction/Dailekhi Bangla	४,८८६,५८३।५७	६२,१५८।१७	१,६८३,२३०।००	३,२६५,५१२।५४	Nabil Bank	140601700052C
<u>Rural Uraban Partnersip Programme (RUPP)</u>				-		
Rural Uraban Partnersip Programme (RUPP)	१,९७९,४६८।४०	१५,२६३,७६४।१४	१६,९४८,०८५।००	२९,५,१४७।५४	NIC Asia Bank	2019167977524001-C/A
Rural Uraban Partnersip Programme (RUPP)	१०,०००।००			१०,०००।००	NIC Asia Bank	2019167977524002- Call
Rural Uraban Partnersip Programme (RUPP)	८१६,६८१।०३		८१६,६८१।०३	-	Nepal Bank	0004-11-0003534-C
Rural Uraban Partnersip Programme (RUPP)	१,०२२,५१२।३३		१,०२२,५१२।३३	-	Nepal Bank	0004-11-0006883-C
Rural Uraban Partnersip Programme (RUPP)	२६८,९६९।९०		२६८,९६९।९०	-	Nepal Bank	0004-11-0006873-C
Rural Uraban Partnersip Programme (RUPP)	३७,४५३।७२			३७,४५३।७२	Nepal Bangladesh Bank	011038251P
RUPP - Interest on FY 2073-74 Not Acumulated	७३,८८४।६२	१,०६४।७९	७४,९४९।४९	-	Ra. Ba Bank , Khajur	41302053661
RUPP - Interest on FY 72 to75 Not Acumulated	१९९,८९९।३८	२१४,७४५।४४	४१४,६४४।८२	-	Ra. Ba Bank , Kohalpur	413016090410
	११,०१९,०५७।४६	१५,५९०,३४३।५१	२१,६८४,३४६।९०	४,९२५,०५४।०७		

स्थानीय संचितकोषको विवरण
२०७५/७६

(रु. हजारमा)

स्थानीयतहको नाम	जिल्ला	आय				जम्मा आय	व्यय			जम्मा खर्च	मौज्दात बाँकी
		गतवर्षको जिम्मेवारी	समानीकरण अनुदान	सशर्त तथा अन्य बजेट अनुदान	अन्य आय		चालु खर्च	पूँजीगत खर्च	अन्य खर्च		
		1	2	3	4		5(2+3+4)	6	7		
नेपालगञ्ज उपमहानगरपालिका	बाँके	265372	301647	405117	2038319	2745083	708670	600612	1191301	2500583	509872

अनुसूची-२

नेपालगञ्ज उपमहानगरपालिका बेरुजू वर्गीकरण
(विनियोजन, राजश्व, धरौटी र अन्य कारोवार)
2075/76

स्थानीयतहको नाम	जिल्ला	प्रारम्भिक बेरुजू				प्रतिक्रियावाट फछ्यौट				बाँकी बेरुजू			बाँकी बेरुजू						
		दफा संख्या		रकम	दफा संख्या		रकम	दफा संख्या		रकम	असूल गनुपने	निर्यामित गनुपने				कर्मचारी	अन्य	जम्मा	
		सैद्धान्तिक	लगती		सैद्धान्तिक	लगती		सैद्धान्तिक	लगती			अनिर्यामित भएको	प्रमाण कागजात पेश नभएको	राजश्व लगत जिम्मेवारी	सोधभर्ना नलिएको				जम्मा
नेपालगञ्ज उपमहानगरपालिका	बाँके	86	14	1389	0	25	92	86	11	13798	1337	6359	3198	0	0	9557	0	4107	4107
			1	16			7		6	9		8	0			8		4	4

अनुसूची- ३

बेरुजूको अद्यावधिक स्थिति

(रु. हजारमा)

स्थानीयतहको नाम	जिल्ला	गत वर्षसम्मको बाँकी	यो वर्षको फछ्यौट	बाँकी	यो वर्ष सं.प. वाट कायम भएको बेरुजू	यो वर्षको बेरुजू	कूल बाँकी बेरुजू

नेपालगञ्ज उपमहानगरपालिका	बाँके	345423	55	345368	0	137989	483357
--------------------------	-------	--------	----	--------	---	--------	--------